

रिब्दीकोट गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
खस्यौली, पाल्पा  
लुम्बिनी प्रदेश, नेपाल

रिब्दीकोट गाउँपालिकाको  
आन्तरिक नियन्त्रण प्रणाली २०८१

# विषय सूची

<b>परिच्छेद - १: प्रारम्भिक</b>	<b>१</b>
१.१ संक्षिप्त नाम र प्रारम्भः	१
१.२ परिभाषा	१
१.३ आन्तरिक नियन्त्रण प्रणालीको उद्देश्यहरू	३
१.४ आन्तरिक नियन्त्रण प्रणालीका तत्वहरू	४
१.५ लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समिति	४
१.६ भूमिका र जिम्मेवारी	५
१.७ आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयनको लागि कानुनी आधारहरू	६
१.८ आन्तरिक व्यवस्थापन नियन्त्रण अनुगमनसम्बन्धी व्यवस्था	८
१.९ अनुगमन तथा मूल्याङ्कन समितिको काम, कर्तव्य र उत्तरदायित्व	८
<b>परिच्छेद- २: संगठन संरचना, जनशक्ति व्यवस्थापन तथा नैतिक आचरण</b>	<b>१०</b>
<b>परिच्छेद- ३: सुशासन, सेवा प्रवाह र प्रशासनिक कार्यको नियन्त्रण</b>	<b>१८</b>
<b>परिच्छेद- ४: सूचना तथा सञ्चार, अभिलेखिकरण र प्रतिवेदन सम्बन्धी नियन्त्रण</b>	<b>२२</b>
<b>परिच्छेद - ५: आर्थिक योजना तथा प्रशासन</b>	<b>२५</b>
<b>परिच्छेद - ६: लेखापरीक्षण तथा बेरुजु फछ्यौट सम्बन्धी नियन्त्रण</b>	<b>४१</b>
<b>परिच्छेद - ७: आयोजना व्यवस्थापन</b>	<b>४९</b>
<b>परिच्छेद - ८: सार्वजनिक खरिद व्यवस्थापन</b>	<b>५१</b>
<b>परिच्छेद - ९: निरीक्षण, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कन</b>	<b>६६</b>
<b>परिच्छेद - १०: बैक खाता सञ्चालन, हिसाब भिडान र भुक्तानी नियन्त्रण</b>	<b>६८</b>
<b>परिच्छेद - ११: अनुदान प्राप्ति तथा उपयोग सम्बन्धी नियन्त्रण</b>	<b>७४</b>
<b>परिच्छेद - १२: प्रशासनिक खर्च, तलब तथा सुविधा र सवारी साधन तथा उपकरणको उपयोग</b>	<b>७६</b>
<b>परिच्छेद - १३: आकस्मिक तथा दैवी प्रकोपको अवस्थाको खर्च नियन्त्रण</b>	<b>८४</b>
<b>परिच्छेद - १४: सम्पत्ति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण</b>	<b>९०</b>
<b>परिच्छेद - १५: लेखाङ्कन तथा लेखा सफ्टवेयरको सञ्चालन र वित्तीय प्रतिवेदनको सम्बन्धी प्रतिवेदन</b>	<b>१०७</b>
<b>परिच्छेद - १६: जनसहभागिता र सार्वजनिक जवाफदेहिता</b>	<b>११३</b>
<b>परिच्छेद - १७: धरौटी कारोबार तथा कोष संचालनको विवरण</b>	<b>११९</b>
<b>विविध</b>	

## रिब्दीकोट गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली, २०८१

### प्रस्तावना

स्थानीय सरकार जनताको सबभन्दा नजीकको निकाय हो यसर्थ स्थानीय सरकारबाट सम्पादन गरिने सेवालाई नियमित, मितव्यी, दक्षतापूर्ण र प्रभावकारी ढंगले प्रचलित कानुन बमोजिम कार्यसम्पादन गरी उपलब्ध साधन स्रोतको उच्चतम उपयोग र सो सम्बन्धी प्रतिवेदन प्रणालीलाई विश्वसनीय र भरपर्दो बनाई सार्वजनिक जवाफदेहीता र पारदर्शिता अभिवृद्धि गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ३१ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७८ एवं स्थानीय तहको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा दिग्दर्शन, २०७८ बमोजिम रिब्दीकोट गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्ने भएकोले रिब्दीकोट गाउँसभावाट स्वीकृत गरि कार्यान्वयनमा ल्याइएको छ ।

### परिच्छेद - १: प्रारम्भिक

#### १.१ सक्षिप्त नाम र प्रारम्भ:

यो प्रणालीको नाम “रिब्दीकोट गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणाली २०८१” रहनेछ ।

यो प्रणाली गाउँसभाले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ ।

#### १.२ परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस आन्तरिक नियन्त्रण प्रणाली मा

- (क) “कार्यालय” भन्नाले रिब्दीकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई सम्झनु पर्छ ।
- (ख) “गाउँपालिका” भन्नाले रिब्दीकोट गाउँपालिकालाई जनाउँदछ ।
- (ग) “मन्त्रालय” भन्नाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ ।
- (घ) “ऐन” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्झनु पर्छ ।
- (ङ) “अध्यक्ष” भन्नाले रिब्दीकोट गाउँपालिकाका अध्यक्षलाई सम्झनु पर्छ । जहां जहां अन्य पदहरु लेखिएका छन् त्यहां त्यहां रिब्दीकोट गाउँपालिका र सभाका सम्बन्ध पदाधिकारीहरुलाई सम्झनु पर्छ ।
- (च) “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले संघीय सरकारले गाउँ कार्यपालिकाको प्रशासकीय नेतृत्व गर्न खटाएका निजामती अधिकृत कर्मचारीलाई सम्झनु पर्छ । यस प्रयोजनको लागि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएको अधिकृत वा कर्मचारीलाई समेत सम्झनु पर्छ ।
- (छ) “आन्तरिक लेखापरीक्षण” भन्नाले गाउँपालिकाको आन्तरिक लेखापरीक्षण शाखाबाट सम्पन्न हुने आयव्ययको लेखापरीक्षण सम्झनु पर्छ ।
- (ज) “अन्तिम लेखापरीक्षण” भन्नाले महालेखापरीक्षकको कार्यालयबाट संविधानको धारा २४१ बमोजिम हुने लेखापरीक्षणलाई सम्झनु पर्छ ।

- (भ) “आन्तरिक नियन्त्रण” भन्नाले गाउँपालिकाले आफ्नो उद्देश्य प्राप्तिको लागि कार्य संचालनगत पक्षमा रहने जोखिमहरूको पहिचान र तिनको समुचित सम्बोधन गर्ने कार्यलाई बुझाउँदछ ।
- (ज) “आन्तरिक नियन्त्रण प्रणाली” भन्नाले यस प्रणालीको १.३ (ज) को कार्य गर्ने निर्माण गरिएको प्रणालीलाई बुझाउँदछ ।
- (ट) “आन्तरिक नियन्त्रणका तत्वहरू” भन्नाले गाउँपालिकाको अन्तरनिहित उद्देश्य प्राप्तिको प्रत्याभूति गर्न अवलम्बन गरिएका बँडा नं. १.५ मा उल्लेखित आन्तरिक नियन्त्रण अन्तरसम्बन्धित तत्वहरूलाई बुझाउँदछ । ती तत्वहरूमा नियन्त्रणको वातावरण निर्माण, जोखिम मुल्याङ्कन, नियन्त्रणका क्रियाकलापहरू, सूचना तथा संचार र अनुगमनसम्बन्धी कार्यहरू पर्दछन् ।
- (ठ) “जोखिम” भन्नाले स्थानीय सरकारको उद्देश्य प्राप्तिलाई बाधा पुऱ्याउन सक्ने कुनै क्रियाकलाप वा घटना हुन सक्ने सम्भावनालाई बुझाउँदछ ।
- (ड) “संचालनगत जोखिम” भन्नाले गाउँपालिकाको आन्तरिक प्रक्रिया, जनशक्ति र प्रणालीगत असफलता वा बाह्य तत्वहरूको कारणले हुन सक्ने हानी नोक्सानीको सम्भावनालाई बुझाउँदछ ।
- (ढ) “अनुगमन” भन्नाले स्थानीय तहले कानूनले निर्धारण गरेका प्रक्रिया परिपालन भयो वा भएन भनी तालुक कार्यालय वा माथिल्लो पदाधिकारी वा अधिकार प्राप्त अधिकारीबाट निरन्तर रूपमा गरिने निरीक्षण, सुपरीवेक्षण तथा अनुगमन कार्यलाई सम्झनु पर्छ ।
- (ण) “मातहतको कार्यालय” भन्नाले गाउँ कार्यपालिका कार्यालयको मातहतमा रहेका कार्यालय, वडा कार्यालय, विषयगत शाखा र स्थानीय विकासका साभेदार निकायलाई समेतलाई सम्झनु पर्छ ।
- (त) “आर्थिक प्रशासन शाखा” भन्नाले गाउँपालिकाको आम्दानी एवं खर्चको लेखा राख्ने, आर्थिक कारोबार संचालन गर्ने, तोकिएको समय अवधिभित्र लेखापरीक्षण गराई आर्थिक अनुशासन कायम राख्ने तथा प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी तोकिएको शाखा सम्झनु पर्छ ।
- (थ) “लेखा उत्तरदायी अधिकृत” भन्नाले आफ्नो र मातहत कार्यालयको आर्थिक प्रशासन संचालन गर्ने, वार्षिक बजेट तयार गर्ने र बजेट निकासा प्राप्त गरी खर्च गर्ने अधिकार सुम्प्ने, लेखा राख्ने वा राख्न लगाउने, वित्तीय विवरण तयार गर्ने वा गराउने, विनियोजन, राजश्व, धरौटी र जिन्सी समेतको आन्तरिक र अन्तिम लेखापरीक्षण गराउने, वेरुजु नियमित गर्ने वा गराउने, असुल उपर गर्ने, गराउने, मिनाहा गर्ने वा गराउने र बजेट तथा कार्यक्रमले निर्धारण गरेका लक्ष्य अनुरूपको प्रतिफल प्राप्त गर्ने वा गराउने जिम्मेवारी रहेको प्रशासकीय प्रमुखको रूपमा कार्यरत कर्मचारी सम्झनु पर्छ ।

(द) “अधिकार प्राप्त अधिकारी” भन्नाले कानुनले अनुगमन निरीक्षण गर्ने, आर्थिक कारोबार संचालन गर्ने, निर्णय गर्ने, निर्णय प्रमाणिकरण गर्ने अधिकार दिएका व्यक्ति र गाउँपालिकाले जिम्मेवारी तोकी अधिकार दिएका व्यक्ति वा पदाधिकारी सम्फनु पर्दछ ।

(ध) “महालेखा नियन्त्रकको कार्यालय” भन्नाले संघीय सञ्चित कोष र अन्य सरकारी कोषको संचालन र व्यवस्थापन गर्ने, चल, अचल सरकारी सम्पत्तिको अभिलेख राखी प्रतिवेदन गर्ने, आर्थिक प्रशासन संचालन, निर्देशन, नियन्त्रण तथा आन्तरिक लेखा परीक्षण गर्ने गराउने, तथा संघ, प्रदेश र स्थानीय तहका सरकारको एकीकृत वित्तीय विवरण तयार गर्ने गराउने निकाय सम्फनु पर्दछ ।

- (न) “वित्तीय उत्तरदायित्व” भन्नाले वित्तसम्बन्धी प्रतिफलमा सुधार गर्न, वित्तीय अनुशासन, पारदर्शिता तथा जवाफदेहिता कायम गर्न बहन गर्नु पर्ने जिम्मेवारी, जवाफदेहिता तथा सोबाट प्राप्त हुने प्रतिफलको उत्तरदायित्व तथा परिपालन सम्फनु पर्दछ ।
- (प) “सामाजिक परीक्षण” भन्नाले स्थानीय तहको योजना, नीति, कार्यक्रम, आयोजना कार्यान्वयन र सेवा प्रवाहले आर्थिक सामाजिक विकासमा गरेको समग्र योगदानको लेखाजोखा, विश्लेषण र मूल्यांकन कार्य सम्फनुपर्दछ ।
- (फ) “सार्वजनिक परीक्षण” भन्नाले स्थानीय तहले संचालन गर्ने कार्यक्रम/आयोजनाको लक्ष्य उद्देश्य बजेट (आम्दानी) तथा यसबाट प्राप्त नतिजा, उपलब्धि र खर्च आदिको बारेमा स्थानीय सरोकारवालाहरूबीच जानकारी गराउने, लेखाजोखा गर्ने र मूल्यांकन गर्ने कार्य सम्फनुपर्दछ ।
- (ब) “बेरुजु” भन्नाले प्रचलित कानुन बमोजिम पुऱ्याउनु पर्ने रीत नपुऱ्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमुनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औल्याईएको वा ठहर्याईएको कारोबार सम्फनु पर्दछ ।
- (भ) “सम्परीक्षण” भन्नाले आन्तरिक वा अन्तिम लेखापरीक्षण प्रतिवेदनमा औल्याईएको बेरुजुको सम्बन्धमा पेश हुन आएका स्पष्टीकरण वा प्रतिक्रियासाथ संलग्न प्रमाण तथा कागजातको आधारमा गरिने फछ्यौट सम्बन्धी कार्यलाई सम्फनु पर्दछ र सो शब्दले प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिबाट प्राप्त सुभाव वा निर्देशनका आधारमा गरिने फछ्यौटलाई समेत जनाउँदछ ।
- (म) “स्थानीय सञ्चित कोष” भन्नाले संविधानको धारा २२९ बमोजिमको स्थानीय सञ्चित कोष सम्फनु पर्दछ ।

### १.३ आन्तरिक नियन्त्रण प्रणालीको उद्देश्यहरू

रिब्दीकोट गाउँपालिकाको आन्तरिक नियन्त्रण प्रणालीका उद्देश्यहरू देहाय बमोजिम रहेका छन् :

- (क) गाउँपालिकाले प्रवाह गर्ने सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र प्रभावकारी बनाउनु,
- (ख) व्यवसायिक नैतिकता, आर्थिक मितव्यिता र कार्यकुशलता प्रवर्द्धन गर्नु,
- (ग) सार्वजनिक जवाफदेहिताको अभिवृद्धि गर्नु,

- (घ) सम्बन्धित ऐन कानूनको परिपालना बढाउनु,
- (ङ) सार्वजनिक सम्पत्तिको संरक्षण र संबर्द्धन गर्नु,
- (च) वित्तीय प्रतिवेदनको विश्वसनियता, गुणस्तरीयता र प्रभावकारिता अभिवृद्धि गर्नु,
- (छ) संगठन र कर्मचारीको क्षमता अभिवृद्धि गर्नु,
- (ज) गाउँपालिकाको कार्यक्षेत्र संग सम्बन्धित विषयमा आउन सक्ने संभावित जोखिको पहिचान गरि जोखिमलाई न्यूनीकरण गर्नु,
- (झ) गाउँपालिकाको श्रोत र साधनको मितव्ययी र दक्षतापूर्वक उपयोग गर्नु,
- (ज) गाउँपालिकको आर्थिक तथा प्रशासनिक सुशासन कायम गर्नु,

## **१.४ आन्तरिक नियन्त्रण प्रणालीका तत्वहरू**

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको “आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०७८” ले राज्यका तीनै तहका सरकारहरूले आफ्नो आन्तरिक नियन्त्रण प्रणाली निर्माण गर्दा मार्गदर्शनको रूपमा अबलम्बन गर्ने गरी Committee of Sponsoring Organization of the Treadway Commission (COSO) Framework ले तयार पारेका पाँच तत्वहरूलाई आन्तरिक नियन्त्रणका मूलभूत तत्वहरू मानेको छ। जसमा

- १) नियन्त्रणको वातावरण,
- २) जोखिम मूल्याङ्कन,
- ३) नियन्त्रणका क्रियाकलापहरू
- ४) सूचना तथा सञ्चार र
- ५) अनुगमन

आन्तरिक नियन्त्रणका मूलभूत तत्वहरू रहेका छन्। यी पाँच तत्वहरू अन्तर्गत सत्रवटा सिद्धान्तहरू र सतहतर वटा विशेष जोड दिनुपर्ने बुँदाहरू तय भएकोले COSO Framework को मर्मअनुसार स्थानीय सरकार सञ्चालनार्थ आवश्यक सान्दर्भिक सिद्धान्त र बुँदाहरूलाई समेत आधार मानी यो प्रणाली लागू गरिएको छ। साथै यस प्रणालीले INTOSAI (International Organization of Supreme Audit Institutions) को ढाँचालाई समेत अबलम्बन गरेको छ। यस आन्तरिक नियन्त्रण प्रणालीको निर्माणमा यी पक्षहरु समेत आधार बनाइएको छ।

## **१.५ लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समिति**

गाउँपालिकाले आफ्नो कार्यालयबाट सम्पादन गरिने काम नियमितता, मितव्ययिता, प्रभावकारीता, र कार्यदक्षतापूर्ण ढंगबाट सम्पादन गर्न गराउन लागू गरिने आन्तरिक नियन्त्रण प्रणालीलाई व्यवस्थित गर्न, आन्तरिक र अन्तिम लेखा परीक्षणका प्रतिवेदन कार्यान्वयन गर्न आर्थिक कार्यविधि तथा वित्तीय

उत्तरदायित्व ऐन, २०७६ को दफा ३२ अनुसार देहाय बमोजिमको आन्तरिक नियन्त्रण समितिको गठन गर्नु पर्नेछ ।

(क) लेखा उत्तरदायी अधिकृत वा निजले तोकेको अधिकृत	संयोजक
(ख) योजना शाखा प्रमुख	सदस्य
(ग) प्रशासन शाखाको प्रमुख	सदस्य
(घ) संयोजकले तोकेको सम्बन्धित विषयको ज्ञान भएको एकजना पदाधिकारी	सदस्य
(ङ) अनुगमन शाखाको प्रमुख	सदस्य
(च) आर्थिक प्रशासन शाखा प्रमुख	सदस्य सचिव

यस समितिले आफ्नो कार्यालय र मातहतका कार्यालयहरु र वडा कार्यालयहरुबाट सम्पादन गरिने कार्यहरु दक्षतापूर्ण एवं मितव्ययी रूपमा सम्पादन गरी नतिजा उन्मुख गराउने, वित्तीय जोखिम न्युनीकरण गर्ने, वित्तीय विवरणलाई विश्वसनिय बनाउने तथा लेखापरीक्षणबाट कायम भएका बेरुजु फस्यौट गरी गराई आन्तरिक नियन्त्रण प्रणालीलाई सुदृढ एवं प्रभावकारी बनाउन कार्य गर्ने छ ।

## १.६ भूमिका र जिम्मेवारी

आन्तरिक नियन्त्रण प्रणालीको निर्माण र कार्यान्वयनमा निम्न तहका पदाधिकारीहरूको भूमिका र जिम्मेवारी रहन्छ ।

व्यवस्थापकीय तह	जिम्मेवारी
नीति निर्माण तह एवं कार्यकारी (गाउँसभा र कार्यपालिका)	नियन्त्रणको वातावरण निर्माण गर्ने, नियमहरू तय गर्ने र समग्र अनुगमन गर्ने ।
व्यवस्थापकहरू (गाउँ प्रमुख/उपप्रमुख/समिति संयोजक/प्रमुख प्रशासकीय अधिकृत)	गाउँपालिकाका सबै क्रियाकलापहरू, जस्तै आन्तरिक नियन्त्रण प्रणालीको तर्जुमा, कार्यान्वयन र सुपरिवेक्षण गर्ने ।
आन्तरिक लेखापरीक्षक	आन्तरिक नियन्त्रण प्रणालीको परीक्षण, प्रभावकारिता मूल्यांकन र सुधारका उपायहरू सिफारिस गर्ने ।
कर्मचारीहरू (शाखा प्रमुख र अन्य कर्मचारीहरू)	क्रियाकलापहरूको संचालन, प्रतिवेदन र आचारसंहिताको परिपालना गर्ने ।
अन्तिम लेखापरीक्षक	नेपालको सर्विधानको अधिनमा रही सार्वजनिक क्षेत्रमा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली स्थापना गर्ने प्रोत्साहन र सहयोग गर्ने । सर्वोच्च लेखापरीक्षकको रूपमा परिपालना, वित्तीय र कार्यमूलक लेखापरीक्षण गर्दा आन्तरिक नियन्त्रण प्रणालीको मूल्यांकन गर्ने ।
बाह्य लेखापरीक्षकहरू	तोकिए बमोजिमका निकायहरूको लेखापरीक्षण गरी सल्लाह र सुझाव दिने

व्यवस्थापकीय तह	जिम्मेवारी
विधायक र नियामक निकायहरू	ऐन, नियम र मापदण्डहरू तोक्ने ।
अन्य पक्षहरू (सर्वसाधारण जनता, सेवाग्राही र आपूर्तिकर्ता)	अन्तर्रक्षिया, उपलब्धीबाटे सूचना र पृष्ठपोषण दिने ।

### १.७ आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयनको लागि कानुनी आधारहरू

गाउँपालिकाले निम्न लिखित कानुनहरूको अतिरिक्त विषय क्षेत्रगत नीति, कानुन, कार्यविधि र प्रक्रियाहरूको आधारमा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गरेकोछ ।

क्र.सं.	कानुन	कानुनी व्यवस्था	धारा/दफा/नियम
१.	नेपालको संविधान, २०७२	भाग-१७ स्थानीय कार्यपालिका	धारा-२१४ स्थानीय तहको कार्यकारिणी अधिकार
		भाग-१८ स्थानीय व्यवस्थापिका	धारा-२२१ स्थानीय तहको व्यवस्थापिकीय अधिकार
		भाग-१९ स्थानीय आर्थिक कार्यप्रणाली	धारा-२२८ कर लगाउन वा ऋण लिन नपाईने
			धारा-२२९ स्थानीय सञ्चित कोष
			धारा-२२८ गाउँपालिका र गाउँपालिकाको राजस्व र व्ययको अनुमान
		अनुसूचीहरू	अनुसूची-६ प्रदेशको अधिकारको सूची क्र.सं. ४ का घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क दस्तुर, दण्ड जरिवाना सम्बन्धी विषयहरू
			अनुसूची-८ स्थानीय तहको अधिकारको सूची
			अनुसूची-८ संघ, प्रदेश र स्थानीय तहको अधिकारको साभा सूची
२.	स्थानीय सरकार संचालन ऐन, २०७४	परिच्छेद-३ गाउँपालिकाको काम, कर्तव्य र अधिकार	दफा-११ गाउँपालिकाको अधिकार
			दफा-१३ न्यूनतम ज्याला दररेट निर्धारण गर्ने
			दफा-१४ समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने
			दफा-१५ परिचालन र समन्वय
			दफा-१६ कार्य विभाजन र कार्यसम्पादन
			दफा-१७ बैठक र निर्णय
		परिच्छेद-९ गाउँपालिकाको वित्तीय अधिकार क्षेत्र	दफा ५४ देखि दफा ६८ सम्म

क्र.सं.	कानून	कानुनी व्यवस्था	धारा/दफा/नियम
		परिच्छेद-१० गाउँपालिका तथा गाउँपालिकाको आर्थिक कार्यप्रणाली	दफा ६९ देखि दफा ८० सम्म
		परिच्छेद-११ प्रशासकीय संगठन र कर्मचारी व्यवस्था	दफा ८१ देखि दफा ९१ सम्म
३.	आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७	ऐनको परिच्छेद-६ आन्तरिक नियन्त्रण तथा लेखा परीक्षण दफा ३१- ४३ सम्म	दफा-३१ देखि दफा ४३ सम्म आन्तरिक नियन्त्रण प्रणाली; लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण समिति; आन्तरिक लेखापरीक्षण; प्रदेश तथा स्थानीय तहको आन्तरिक लेखापरीक्षण; अन्तिम लेखापरीक्षण; कारोबारको लेखा तथा विवरण दाखिला गर्नु पर्ने; लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन उपरको कारवाही; बेरुजुको लगत राख्ने; बेरुजु फस्ट्यौट गर्ने गराउने; बेरुजु फस्ट्यौट तथा फरफराक; वार्षिक प्रतिवेदनमा छलफल; बेरुजु फस्ट्यौट समिति;
		परिच्छेद-९ वित्तीय उत्तरदायित्व, जिम्मेवारी र जवाफदेहिता	दफा-५० वित्तीय उत्तरदायित्व
			दफा-५१ लेखा तयार गर्ने जिम्मेवारी
			दफा-५२ आर्थिक प्रशासन संचालन गर्ने जिम्मेवारी
४.	सार्वजनिक खरिद ऐन, २०६३ सार्वजनिक खरिद नियमावली, २०६४	सम्बन्धित दफाहरू र सम्बन्धित नियमहरू	सार्वजनिक खरिद, खरिद योजना, कार्यविधि, सुपरिवेक्षण, अनुमगन, गुस्तर नियन्त्रण, खरिद ईकाईको गठन, मूल्याङ्कन समिति आदि सम्बन्धी व्यवस्था
५.	सुशासन (व्यवस्थापन तथा संचालन) ऐन, २०६४	सम्बन्धित दफाहरू	कार्यालय प्रमुखको काम, कर्तव्य र जिम्मेवारी
६.	अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४	परिच्छेद-८ वित्तीय अनुशासन	दफा २५ देखि ३२ सम्मका दफाहरू
७.	प्रदेश कानूनहरू	सम्बन्धित दफाहरू	लुम्बिनी प्रदेशका विभिन्न कानूनमा व्यवस्था भएका गाउँपालिका संग सम्बन्धित विषयहरू
८.	निजामती सेवा ऐन, २०४९, निजामती सेवा नियमावली, २०५० अन्य सेवाहरू संचालन गर्ने ऐन तथा नियमावलीहरू	ऐनको परिच्छेद-७ आचरण र सम्बन्धित दफाहरू	दफा ४१ देखि दफा ५५ सम्मको व्यवस्था

क्र.सं.	कानून	कानुनी व्यवस्था	धारा/दफा/नियम
९.	राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४	परिच्छेद-४	प्राकृतिक श्रोतको परिचालन, राजस्व बांडफांड तथा अनुदान
		परिच्छेद-५	दफा १७ संगठनात्मक संरचना र कर्मचारी दफा १८ पदीय मर्यादा र आचरण पालन गर्नु पर्ने
१०.	नेपाल सरकारको सामयिक बार्षिक नीति तथा कार्यक्रम	सम्बन्धित बुँदाहरू	स्थानीय तह र आर्थिक एवं कार्यक्रमसंग सम्बन्धित व्यवस्था
११.	बजेट बक्तव्य	सार्वजनिक खर्चमा मितव्ययिता	स्थानीय तहसंग सम्बन्धित बुँदाहरू
		स्थानीय पूर्वाधार	स्थानीय तहसंग सम्बन्धित बुँदाहरू
१२.	विनियोजन ऐन, आर्थिक ऐन	सम्बन्धित दफाहरू	- वित्तीय अनुशासन सम्बन्धी व्यवस्था, - लेखाङ्कन, प्रतिवेदन तथा आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्था - बजेट कार्यान्वयन गर्दा अपनाउनु पर्ने कार्यविधि, प्रक्रिया र पालना गर्नु पर्ने विषयहरू
१३.	अखिलयार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८	परिच्छेद-३	अनुचित कार्य सम्बन्धी व्यवस्थाहरू
		परिच्छेद-४	भ्रष्टाचार सम्बन्धी व्यवस्थाहरू
१४.	नेपाल सरकार कार्य विभाजन नियमावली, २०७४	दफा-५	कार्य विभाजन अनुसूची - २
१५.	क्षेत्रगत कानुनहरू	सम्बन्धित दफाहरू	नियन्त्रण र सन्तुलनका सिद्धान्तहरू विभिन्न कानुनहरूमा व्याख्या गरिएको
१६.	लेखा परीक्षण ऐन, २०४८	सम्बन्धित दफाहरू	लेखापरीक्षण सम्बन्धमा भूमिका, कार्यक्षेत्र र अधिकार सम्बन्धी व्यवस्था

## १.८ आन्तरिक व्यवस्थापन नियन्त्रण अनुगमनसम्बन्धी व्यवस्था

गाउँपालिकाबाट प्रदान गरिने सेवा/सुविधालाई प्रभावकारी बनाई संघीयताको मर्म अनुरूप रूपान्तरण गर्न, अधिकार प्राप्त अधिकारीले सम्पादन गर्नुपर्ने काम कारवाही प्रभावकारी तथा गुणस्तरीय ढंगबाट सम्पादन भए नभएको अनुगमन गर्नको लागि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत आफैले वा जिम्मेवार अधिकारी तोकी अनुगमन गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।

### १.१० अनुगमन तथा मूल्यांकन समितिको काम, कर्तव्य र उत्तरदायित्व

अनुगमन समितिको काम, कर्तव्य र जिम्मेवारी देहाय अनुसार हुनेछ :

- (क) अनुगमन तथा मूल्याङ्कन समितिले यस आन्तरिक नियन्त्रण कार्यप्रणालीमा भएको व्यवस्थाहरूको पालना गरे गाउँको सम्बन्धमा समितिका सबै शाखाहरूको कम्तीमा वर्षको दुई पटक सुपरिवेक्षण र अनुगमन गर्नुपर्ने ।
- (ख) कुनै तरीकाले पेश हुन आएका अनुगमन प्रतिवेदनहरूमा उल्लेखित सूचना तथा विवरणप्रति आश्वस्त हुनका लागि कुनै पनि समयमा सम्बन्धित कार्यस्थलमा नै पुगेर यथार्थ स्थिति बुझ्ने ।
- (ग) आवश्यकता अनुसार कुनै पनि शाखा र अन्तर्गत कार्यालयमा पुगी सम्बन्धित इकाईका क्रियाकलापहरूको निरीक्षण तथा सुपरीवेक्षण गरी आदेश निर्देशन दिने ।
- (घ) अनुगमन प्रतिवेदनका सुभावहरू कार्यान्वयनका लागि कार्यालयसमक्ष पेश गर्ने र सो सम्बन्धमा कार्यालय प्रमुखबाट भएको निर्णय सबै निकायहरूमा तत्काल वितरण गर्ने र सो प्रतिवेदन समिति वा गाउँपालिकाको वेभसाइटमा राख्ने ।
- (ङ) आन्तरिक नियन्त्रण सम्बन्धी अनुगमनको माध्यमबाट कार्यसम्पादनमा उत्कृष्ट ठहरिने शाखाका सम्बन्धित कर्मचारीलाई पुरस्कृत गर्न समिति समक्ष सिफारिश गर्ने ।
- (च) आन्तरिक नियन्त्रण अनुगमन सम्बन्धी दक्षता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गर्ने ।
- (छ) कम्तीमा महिनामा एक पटक समितिको वैठक राख्ने र सो वैठकमा आवश्यकता अनुसार शाखा प्रमुख र विषय विशेषज्ञलाई आमन्त्रण गर्ने ।

## परिच्छेद- २: संगठन संरचना, जनशक्ति व्यवस्थापन तथा नैतिक आचरण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
२.१	<b>संगठन संरचना</b>	<p>संवैधानिक र कानूनी कार्यादेश तथा स्थानीय वस्तुगत आवश्यकता अनुसार संगठन संरचना तयार हरिनेछ।</p>	<ul style="list-style-type: none"> <li>● कार्यबोझ, कार्यप्रकृति र आयको विश्लेषण गाउँ बोक्खिलो संगठन संरचना तयार हुन सक्ने।</li> <li>● व्यक्तिगत प्रभाव र दबावका आधारमा संगठन संरचना तयार हुन सक्ने।</li> <li>● स्थानीय वस्तुगत आवश्यकता र सामर्थ्यता भन्दा पृथक हुनसक्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>● संगठन तथाव्यवस्थापन सर्वेक्षण गरिनेछ।</li> <li>● गाउँपालिकाको संगठन संरचना तयार गर्दा कार्यबोझ, कार्यप्रकृति र राजस्व क्षमतालाई समेत ध्यानमा राखी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिनेछ।</li> <li>● प्रशासनिक खर्चको सिमा पालना हुने गरी संगठन संरचना स्वीकृत गरिनेछ।</li> <li>● संगठन तथा व्यवस्थापन सहभागितामुलक र गाउँपालिकाको आवश्यकता सम्बोधन हुने गरी तयार गरिनेछ।</li> <li>● संगठन संरचना तयार गर्दा संघीय र प्रादेशिक सरकारको मार्गनिर्देशन समेत परिपालना गरिनेछ।</li> <li>● गाउँसभावाट अनिवार्य स्वीकृत गरिनेछ।</li> </ul>
२.२	<b>जनशक्ति व्यवस्थापन</b>			
२.२.१	स्थानीय सेवामा योग्य र क्षमतावान उम्मेदवार आकर्षण	<ul style="list-style-type: none"> <li>● मानव संसाधन योजना तयार नगर्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>● संगठनात्मक आवश्यकता अनुसार जनशक्ति योजना बनाइनेछ।</li> </ul>	गाउँपालिकाको सुशासन समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
	गर्न मानव संसाधन योजना तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रणालीबद्ध, विस्तृत अध्ययन विना योजना तयार हुन सक्ने ।</li> <li>संगठनको लक्ष्य प्रवाह गन्पर्ने सेवाको वस्तुगत अध्ययन विना योजना तयार हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>योग्यता प्रणालीको प्रत्याभूति, सेवाका शर्तहरू आकर्षक र न्यायोचित बनाइनेछ ।</li> <li>जनशक्ति योजनाको मस्यौदा कर्मचारी र कार्यपालिकाको बैठकमा छलफल गरिनेछ ।</li> <li>संगठनको लक्ष्य, आवश्यक जनशक्ति र सम्पादन गर्नुपर्ने कार्यलाई मध्यनजर गरिनेछ ।</li> </ul>	
२.२.२	प्रत्येक पदको कार्यविवरण तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूको स्पष्ट कार्यविवरणको अभावमा अव्यवस्था सिर्जना हुन सक्ने ।</li> <li>कार्यविवरण तयार भए तापनि व्यवहारिक अभ्यास नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय तहको काम कारबाहीमा नियन्त्रण र सन्तुलन कायम राख्न कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन नियमावली गाउँ सभाबाट पारित गराई लागू गरिनेछ ।</li> </ul>	कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत
२.२.३	स्थायी दरबन्दी नरहेको तर स्थानीय तहमा सेवा प्रवाहका लागि आवश्यक पदको कार्यविवरण तयार गरी योग्यता प्रणालीको आधारमा करारमा कर्मचारी भर्ना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>व्यक्तिगत प्रभाव र दबावको आधारमा कर्मचारी भर्ना हुने ।</li> <li>कार्यालयको आवश्यकता र राजस्व क्षमता भन्दा बाहिर हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>संगठनको आवश्यकता, क्षमता र योग्यता प्रणालीलाई अवलम्बन गरिनेछ ।</li> </ul>	गाउँपालिकाको सुशासन समिति, अनुगमन समिति
२.२.४	दरबन्दी अनुसार पदपूर्ति गरिनेछ ।	<ul style="list-style-type: none"> <li>रिक्त दरबन्दी सम्बन्धमा संघीय र प्रदेश लोकसेवा आयोगमा पत्राचार नहुने ।</li> <li>लोकसेवा आयोगबाट माग अनुरुप कर्मचारी नियुक्ती नगर्ने वा</li> </ul>	<ul style="list-style-type: none"> <li>संघीय र प्रदेश लोकसेवा आयोगमा समयमा नै रिक्त पदको विवरण पठाइनेछ ।</li> <li>कानून बमोजिम मात्र पदपूर्ति हुनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखा प्रमुख

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
		कर्मचारी बस्न नचाहने ।		
२.२.५	योग्यता, क्षमता र रुचीका आधारमा पदस्थापना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>गाउँपालिकाको आवश्यकता भन्दा फरक किसिमले पदस्थापन हुन सक्ने ।</li> <li>नातावाद, प्रलोभन र दबावको आधारमा पदस्थापना हुन सक्ने ।</li> <li>कर्मचारीको योग्यता र अनुभव भन्दा फरक स्थानमा पदस्थापन हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>अनुभव, योग्यता र कामको आवश्यकताको आधारमा जनशक्ति खटाउने विधि निर्माण गरिनेछ ।</li> <li>विधि अनुसार काम भए नभएको व्यवस्थापन परीक्षण कार्यपालिकाले गर्नेछ ।</li> </ul>	सुशासन समिति
२.२.६	अधिकार प्रत्यायोजन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>संकुचित र केन्द्रिकृत मानसिकता हुने ।</li> <li>लिखित अधिकार प्रत्यायोजन नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कानुनले तोके बमोजिम मात्र अधिकार प्रत्यायोजन हुनेछ ।</li> </ul>	सुशासन समिति
२.२.७	सूचकमा आधारित कार्य सम्पादन मूल्याङ्कन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कार्यविवरण र सूचक दुवै नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रत्येक शाखाको निर्धारित लक्ष्य, उद्देश्य हुनेछ ।</li> <li>निर्धारित लक्ष्य र सहभागितात्मक विधिबाट तय भएको सूचकका आधारमा मूल्याङ्कन हुनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत
२.२.८	कार्य सम्पादन मूल्याङ्कनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कामभन्दा व्यक्ति हेरेर मूल्याङ्कन हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रोत्साहन, वृत्ति विकासका अवसरको मुलाधार वस्तुनिष्ठ मूल्याङ्कन हुनेछ ।</li> <li>वृत्ति विकासको अनुमानयोग्य कानुन बनाई लागू गरिनेछ ।</li> </ul>	कार्यपालिका, अनुगमन समिति
२.२.९	कर्मचारीको क्षमता विकासको लागि तालिमको समन्यायिक अवसर प्रदान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>एकै कर्मचारीले धेरै अवसर लिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>तलिमको लागि मनोनयन सम्बन्धी कार्यविधि, मापदण्ड तयार गरिनेछ ।</li> <li>कर्मचारीको कार्यसम्पादनको अवस्था र आवश्यकतालाई समेत ध्यान दिइनेछ ।</li> </ul>	कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सबैका लागि समान अवसर सुनिश्चित गरिनेछ ।</li> </ul>	
२.२.१०	कर्मचारीलाई काम गर्ने उचित वातावरण र उत्प्रेरणा प्रदान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>योग्यता, अनुभव र क्षमताभन्दा फरक स्थानमा कर्मचारी खटाउने ।</li> <li>कार्य वातावरण राम्रो नहुने ।</li> <li>वृत्तिपथ स्पष्ट नहुने, नातावाद, अन्यायपूर्ण व्यवहार हुन सक्ने ।</li> <li>समान व्यवहार नहुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>Right person at right place, पदस्थापना, सरुवा, वृत्ति विकास र तालिमका अवसरमा समान व्यवहार हुने नीति, प्रक्रिया र विधि निर्माण गरिनेछ ।</li> <li>योग्यता र अनुभवको आधारमा उपयुक्त स्थानमा पदस्थापना गरिनेछ ।</li> </ul>	कार्यपालिका, सुशासन समिति
२.२.११	कार्य सम्पादनमा लगातार न्यून प्रगति गरेमा बाहेक शाखा र मातहतका कर्मचारीलाई कम्तीमा २ वर्ष पछि मात्र सरुवा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>पक्षपात, प्रलोभन र राजनैतिक विभेदको आधारमा पूर्ण अवधि काम गर्न निर्दिने प्रवृत्ति हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कार्य सम्पादन सम्झौता अवधिभर मनासिब कारणविना सरुवा नगर्ने कानन् र कार्यविधि तयार गरिनेछ ।</li> </ul>	कार्यपालिका, सुशासन समिति
२.२.१२	कार्यालयसँग सम्बन्धित महत्वपूर्ण विषयको निर्णय गर्नु अघि कर्मचारी बैठक बसी सामुहिक छलफल गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नियमित बैठक नहुने ।</li> <li>पदसोपानबाट प्रभावित हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बैठक क्यालेण्डर निर्माण गरिनेछ ।</li> <li>बैठकका एजेण्डाबारे समयमा नै सबैलाई जानकारी गराइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा
२.२.१३	गुनासो व्यवस्थापनको संयन्त्र विकास गरिनेछ ।	<ul style="list-style-type: none"> <li>औपचारिकतामा सिमित हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कन तहको गुनासो कसले र कसरी सम्बोधन गर्ने स्पष्ट गरिनेछ ।</li> </ul>	अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा
२.२.१४	अन्तरपुस्ता कर्मचारी द्वन्द निवारणको लागि सौहार्दतापूर्ण वातावरण तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कार्यगत समन्वय र मनोवैज्ञानिक सौहार्दता नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>Team Work, Group Dynamic अन्तरपुस्ता ज्ञान तथा सीप हस्तान्तरणको वातावरण बनाइनेछ ।</li> </ul>	अनुगमन समिति, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
२.२.१५	निरन्तर कर्मचारी बैठक गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नियमित छलफल र दिशानिर्देशको अभावमा कार्य सञ्चालन नियमित नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कार्यालयमा भए गरेका काम कारबाहीको समीक्षा, कार्यक्रम सञ्चालन, समस्या, गरिनुपर्ने सुधार जस्ता विषयमा छलफल गरी निष्कर्ष तथा निर्णयको कार्यान्वयन गरिनेछ ।</li> </ul>	प्रशासन शाखा
२.२.१६	स्थानीय सेवाको व्यवस्थापन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आवश्यक दरबन्दी र कर्मचारीको अभावमा सेवा प्रवाह प्रभावित हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>समायोजना भएका कर्मचारी व्यवस्थापन, संगठन तथा व्यवस्थापन सर्वेक्षण, संगठन संरचना तथा दरबन्दी निर्धारण (स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३) गरिनेछ ।</li> </ul>	कार्यपालिका
२.२.१७	शाखागत कार्य विभाजन र कार्य विवरण तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूको स्पष्ट कार्यविवरणको अभावमा अव्यवस्था सिर्जना हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय तहको काम कारबाहीमा नियन्त्रण र सन्तुलन कायम राख्न कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन नियमावली सभाबाट पास गराई लागू गरिनेछ ।</li> </ul>	कार्यपालिका
२.२.१८	गाउँपालिकाको आवश्यकता अनुसार समयबद्ध रूपमा कर्मचारी तालिम दिने, अध्ययनको अवसर प्रदान गर्ने कानुन, नीति र कार्यक्रम तय गरी लागू गरिनेछ ।	<ul style="list-style-type: none"> <li>तालिमको आवश्यकता र तालिमको आपूर्तिबीच तादात्म्यता नहुने, तालिममा लगानी गर्न नचाहने, तालिमको आवश्यकता पहिचान नै नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाको आश्यकताको आधारमा तालिम आवश्यकता पहिचान अनिवार्य गर्ने नीति तथा कानुन निर्माण गरिनेछ ।</li> </ul>	प्रशासन शाखा
२.२.१९	कार्यसम्पादनसँग आवद्ध गरी अनुमानयोग्य, आकर्षक र निष्पक्ष वृत्ति विकासका अवसर प्रदान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कर्मचारीको वृत्ति विकासलाई नजर अन्दाज गरिन सक्ने, वृत्ति पथ अनुमान योग्य नहुने, अवसर असमान हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>वृत्ति विकासको अनुमानयोग्य (predictable) कानुन बनाई लागू गर्ने, अवसरको समानतालाई त्यस्तो कानुनमा समावेश गरिनेछ ।</li> </ul>	प्रशासन शाखा
२.२.२०	कर्मचारीलाई काम गर्ने उचित वातावरण प्रेरणा प्रदान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>योग्यता, अनुभव र क्षमताभन्दा फरक स्थानमा कर्मचारी खटाउने,</li> </ul>	<ul style="list-style-type: none"> <li>सही व्यक्ति सही स्थानमा पदस्थापना, सरुवा, वृत्ति विकास र तालिमका</li> </ul>	प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
		कार्य वातावरण राम्रो नहुने, वृत्ति पथ स्पस्ट नहुने, नातावाद, अन्यायपूर्ण व्यवहार हुन सक्ने समान व्यवहार नहुन सक्ने ।	अवसरमा समान व्यवहार हुने नीति, प्रक्रिया र विधि निर्माण गर्ने, योग्यता र अनुभवको आधारमा उपयुक्त स्थानमा पदस्थापना गरिनेछ ।	
२.३	<b>नैतिक आचरण नियन्त्रण</b>			
२.३.१	जनप्रतिनिधि र कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता तर्जुमा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आचारसंहिता तयार नगर्ने ।</li> <li>आचारसंहिता पालना नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आचारसंहिता तयार गरिनेछ ।</li> <li>सम्पत्ती विवरण सार्वजनिक गरिनेछ ।</li> </ul>	सुशासन समिति
२.३.२	आचारसंहिता कार्यान्वयनको अनुगमन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>संयन्त्र निर्माण नहुने र भए पनि क्रियाशिल नहुने ।</li> <li>निष्पक्ष मूल्याङ्कन नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>समय समयमा अनुगमन गरि परिपालना नभएमा कारबाहीको सिफारिस गरिनेछ ।</li> </ul>	सुशासन समिति
२.३.३	आचारसंहिताको परिपालना नभएमा दण्ड सजायको व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>उचित दण्ड सजाय नहुँदा अनुशासनहिनता मौलाउन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आचारसंहिता एवं आचरण उल्लंघन गर्ने पदाधिकारी एवं कर्मचारीलाई ऐन नियममा उल्लिखित व्यवस्था अनुरूप दण्डसजाय गरी अभिलेख राखिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत
२.३.४	सम्पत्ति विवरण पेश गर्ने व्यवस्था कडाईका साथ पालना गर्ने/गराइनेछ ।	<ul style="list-style-type: none"> <li>अखिलयारको दुरुपयोग हुन गई भ्रष्टाचार मौलाउन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>निजामती सेवा ऐन, २०४९ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ मा भएको व्यवस्थाअनुरूप प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिन भित्र सबै कर्मचारीलाई समयमा सम्पत्ति विवरण पेश गर्न लगाई त्यस्तो सम्पत्ति विवरण एकीकृत गरी सम्बन्धित निकायमा पठाई सम्पत्ति विवरण पेश गर्ने व्यवस्था कडाईका साथ पालना गर्ने/गराइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/ प्रशासकीय अधिकृत/ सम्बन्धित शाखा प्रमुख

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
२.३.५	सबै सार्वजनिक अधिकारीहरूलाई पेशागत आचरणको पालना गराइनेछ ।	<ul style="list-style-type: none"> <li>पेशागत आचरणको व्यवस्था भएर पनि पालना नहुने सक्ने ।</li> <li>नकारात्मक प्रवृत्तिको बाहुल्यता, राजनीतिक संरक्षणमा पेशागत आचरण उल्लङ्घन हुने डर हुन सक्ने ।</li> <li>गलत आचरणका कारण सेवा प्रवाहमा कठिनाई तथा स्रोत दुरुपयोग हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आचरण उल्लङ्घन गरेमा सुशासन ऐन, निजामती सेवा ऐन लगायत अरु ऐनले तोके अनुसार कार्यपालिका सदस्यहरू र कर्मचारीहरूको उच्च नैतिक आचरण कायम राख्न आचार संहिता तयार गरी कार्यान्वयन गर्ने गराउने र नियमित अनुगमन (Compliance monitoring) गरिनेछ ।</li> <li>उल्लङ्घन भएको पहिल्याउने संयन्त्र विकास र कारबाही गरिनेछ ।</li> </ul>	अनुगमन समिति, अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत
२.३.६	सम्बन्धित पेशागत आचरणको क्षेत्रहरू पहिचान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आचरणका क्षेत्र पहिचान गर्न वेवास्ता गरिन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आचरण परिपालना भए नभएको पत्ता लगाउने सूचक निर्माण गरिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित शाखा प्रमुख,
२.३.७	सबै तहका पदाधिकारीहरूले पेशागत आचरणको परिपालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रतिवद्धता गर्ने तर परिपालना नगर्ने प्रवृत्ति बढ्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रतिवद्धता पालना गाउँमा सजाय हुने कानुन निर्माण, सूपरिवेक्षण, पेशागत उत्तरदायित्व र क्षमता विकास गरिनेछ ।</li> </ul>	अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत
२.३.८	पेशागत आचरणका क्षेत्रगत मापदण्ड तयार गरी लागू गरिनेछ (जस्तै स्वास्थ, कृषि, ईन्जिनियरिङ आदि) ।	<ul style="list-style-type: none"> <li>मापदण्ड परिपालना गर्ने इच्छाशक्तिको अभाव, मापदण्ड नै नबनाउने, मापदण्डको परिपालना नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>पेशागत मापदण्ड परिपालनाको स्तर मापन गर्न स्वतन्त्र समिति बनाइने छ ।</li> </ul>	अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत
२.३.९	पद अनुकूल मर्यादित, निष्पक्ष, स्वच्छ र समान व्यवहार हुने वातावरण तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नैतिक मूल्यलाई महत्व नदिने प्रवृत्ति, कानुन र कार्यविधि पालना नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नैतिक शिक्षा, सकारात्मक सोचलाई बढावा दिने संस्कृति विकास गरिनेछ ।</li> </ul>	अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	सम्भावित जोखिम	नियन्त्रणका उपाय/विधि	अनुगमन गर्ने निकाय र विधि
२.३.१०	गाउँपालिकाका उद्देश्य प्राप्तिका लागि प्रतिवद्धता हुनेछ ।	<ul style="list-style-type: none"> <li>स्वार्थको द्वन्द्व हुन सक्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>स्वार्थको विरोधाभास पहिचान गर्ने संयन्त्र विकास गर्ने, सो को संयन्त्र निर्माण गरिनेछ ।</li> </ul>	अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत
२.३.११	संविधान, ऐन, नियम, नीति र समयको परिपालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>अवज्ञा गर्ने, हेलचेक्याई बढन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सहभागितामुलक नीति निर्माण प्रक्रिया, नीति संचार, ऐनको उल्लङ्घन गर्नेलाई कारबाही गर्ने प्रणाली निर्माण र साधन श्रोतको उचित व्यवस्थापन गरिनेछ ।</li> </ul>	कार्यपालिका

- क) संगठनात्मक संरचना निर्माण, पदपूर्ति तथा जनशक्ति व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिकाको हुनेछ ।
- ख) संगठनात्मक संरचना निर्माण, पदपूर्ति तथा जनशक्ति व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यको अभिलेखिकरण र सम्बन्धित निकायमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद- ३: सुशासन, सेवा प्रवाह र प्रशासनिक कार्यको नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमनको गर्ने निकाय र विधि
३.१	<b>सुशासन</b>			
३.१.१	प्रभावकारी सेवा प्रवाह, संस्थागत प्रबन्ध र प्रशासनिक जवाफदेहिता मार्फत सुशासन वृद्धि गरिनेछ।	<ul style="list-style-type: none"> <li>असमावेशी प्रतिनिधित्व एकल निर्णय, आर्थिक र नैतिक विश्रृङ्खलता हुन सक्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>व्यावसायिक र पेशागत आचारसंहिताको कार्यान्वयन गरिनेछ।</li> <li>सार्वजनिक निर्णय खर्च र कार्यको सार्वजनिकरण गरिनेछ।</li> <li>सरोकारवालाको अर्थपूर्ण सहभागिता वृद्धि गरिनेछ।</li> <li>संस्थागत र पदाधिकारीको कार्यसम्पादनको अभिलेखिकरण गरिनेछ।</li> </ul>	सुशासन समिति
३.२	<b>सेवा प्रवाह</b>			
३.२.१	सार्वजनिक सेवालाई नागरिकमैत्री, प्रविधिमैत्री र लागत प्रभावी बनाइनेछ।	<ul style="list-style-type: none"> <li>सूचनामा पहुँच नहुने।</li> <li>सेवाका पूर्वशर्तहरु अस्पष्ट हुने।</li> <li>सेवाप्रदायक र सेवाग्राही विच विचौलिया हावी हुने।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्पष्ट सूचना सहित सबैले देख्ने स्थानमा नागरिक वडापत्र राखिनेछ।</li> <li>प्रवक्ता, सूचना अधिकारी, गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिनेछ।</li> <li>सार्वजनिक सेवा प्रवाहको न्युनतम मापदण्ड निर्माण गरिनेछ।</li> <li>सार्वजनिक सुनुवाइ, सामाजिक परिक्षण, नागरिक सन्तुष्टि सर्वेक्षण गरिनेछ।</li> <li>भौगोलिक दुर्गमता र यातायातको उपलब्धताको आधारमा घुम्ती सेवा उपलब्ध गराइनेछ।</li> </ul>	सुशासन समिति, प्रमुख प्रशासकीय अधिकृत
३.२.२	स्थानीय सरकार संचालन ऐन, २०७४, आर्थिक कार्यविधि	<ul style="list-style-type: none"> <li>राजनैतिक प्रशासनिक, आर्थिक, वित्तीय जिम्मेवारी र भूमिकाको</li> </ul>	<ul style="list-style-type: none"> <li>जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला समूहको भूमिकाबारे अभिमुखिकरण</li> </ul>	सुशासन समिति, प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमनको गर्ने निकाय र विधि
	तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार जनप्रतिनिधि र कर्मचारीको परिभाषित भूमिका कार्यान्वयन गरिनेछ ।	अवहेलना हुन सक्ने, महत्व नपाउने वा कार्यान्वयन नगरिने ।	गरिनेछ ।	
३.२.३	सार्वजनिक सेवा प्रवाहसँग सम्बन्धित सरोकारवालाको भूमिक सबलीकरण गरिनेछ ।	• विकासका साभेदार जस्तै निजी क्षेत्र, सामुदायिक संघसंस्था, आमा, युवा वा हित समुहलाई जानकारी नदिने/सहभागी गाउँउने ।	• लक्षित र हित समुहलाई सार्वजनिक निर्णय, नीति र विकास निर्माणमा अनिवार्य सहभागी गराउने । • सामाजिक तथा आर्थिक वहिष्करण, वञ्चितकरणमा परेका समूहको सशक्तिकरणको लागि कार्यक्रम संचालन गरिनेछ ।	अध्यक्ष सुशासन समिति
३.२.४	प्रशासनिक र आर्थिक अधिकारको लिखित प्रत्यायोजन र प्रयोग गरिनेछ ।	• अधिकारको दुरुपयोग वा प्रयोग नै नहुने अवस्था सिर्जना हुने ।	• गाउँ सभा, कार्यपालिका तथा लेखा उत्तरदायी अधिकृतले आफू मातहत वा शाखा वा ईकाई वा पदाधिकारी वा कर्मचारीलाई कानुन बमोजिम गरिएको प्रत्यायोजित अधिकार प्रयोगको अवस्था र तरिका वा प्रयोजन सम्बन्धमा समय समयमा निरीक्षण सुपरिवेक्षण गरिनेछ ।	अधिकार प्रत्यायोजन गर्ने तह वा अधिकारी
३.२.५	एकद्वार र आधिकारिक सूचना प्रणालीको लागि प्रवक्ता तोकिनेछ ।	• गाउँपालिकाको तर्फबाट सार्वजनिक महत्वका सूचना सम्प्रेषण कसले गर्ने भन्ने अन्यौल रहने ।	• नगरपालिका, विषयगत शाखा वा कार्यालय एवं वडाको काम कारबाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रूपमा जानकारी दिन कार्यपालिका सदस्य मध्ये कुनै एक सदस्यलाई प्रवक्ता तोकिनेछ ।	गाउँपालिका
३.२.६	उजुरी पेटिका तथा गुनासो	• उजुरी सुनुवाई नहुने	• नगरपालिका, विषयगत कार्यालय एवं	प्रमुख प्रशासकीय

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमनको गर्ने निकाय र विधि
	व्यवस्थापन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>गुनासो सम्बोधन नहुने ।</li> </ul>	वडाको काम कारबाहीको विषयमा सरोकारवालाको गुनासो एवं पृष्ठपोषण प्राप्त गर्ने प्रयोजनका लागि उजुरी पेटिका र समाजिक संजाल को व्यवस्था गरी गुनासो सुन्ने अधिकारी तोकी जिम्मेवारी दिने, प्राप्त गुनासोहरू र उजुरीहरूको नियमित सम्बोधन गर्न अधिकारी तोकिनेछ ।	अधिकृत
३.३	<b>प्रशासनिक कार्यको नियन्त्रण</b>			
३.३.१	सार्वजनिक निर्णय निर्माणका स्थापित विधि र मार्गनिर्देशनको पालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>स्वविवेकको प्रयोग बढी हुने ।</li> <li>निश्चित मापदण्ड, कार्यविधिको परिपालना नहुने ।</li> <li>निर्णयका वैधानिक आधारहरू नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय तहको निर्णय निर्माण मापदण्ड तयार गरिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुशासन समिति
३.३.२	सार्वजनिक पदाधिकारीले आफ्नो निर्णयको जिम्मेवारी र जवाफदेहिता वहन गर्नेछन् ।	<ul style="list-style-type: none"> <li>अपनत्व नलिने ।</li> <li>दायित्व पन्छाउने ।</li> <li>परिस्थितिलाई दोष लगाउने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रशासनिक निर्णय गर्दा पालना गर्नुपर्ने न्युनतम मापदण्ड तयार गरिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत
३.३.३	प्रशासनिक निर्णयको समय सापेक्ष मूल्यांकन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>निर्णयबाट सिर्जित परिणामको वस्तुगत मूल्यांकन नहुने ।</li> <li>निर्णयबाट सिर्जित सामाजिक, आर्थिक, मनोवैज्ञानिक दायित्व स्वीकार गर्न नचाहने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बहुसरोकारवाला प्रभावित हुने सार्वजनिक महत्वका विषयमा सहभागितात्मक निर्णय प्रक्रिया अवलम्बन गरिनेछ ।</li> <li>निर्णयको परिणामको आधारमा दण्ड सजाय निर्धारण गरिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सुशासन समिति
३.३.४	कार्यपालिकाले चौमासिक कार्यसम्पादनको ढाँचा तोकी नतिजाको प्रतिवेदन माग र	<ul style="list-style-type: none"> <li>कार्यसम्पादनको ढाँचा नतिजामा आधारित नहुने, कार्य सम्पादन अनुगमन नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नतिजामूलक कार्यसम्पादनको ढाँचा निर्माण गरिनेछ ।</li> </ul>	अनुगमन समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमनको गर्ने निकाय र विधि
	समय समयमा अनुगमन गरिनेछ ।			
३.३.५	प्रमुख प्रशासकीय अधिकृतले मासिक र चौमासिक प्रतिवेदन प्राप्त गरी भौतिक र वित्तीय प्रगति तोकिएको ढाँचामा कार्यपालिकामा पेश गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कार्यसम्पादन एकीकृत नहुने, नगर्ने प्रवृत्ति देखिन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>भौतिक र वित्तीय प्रगति प्रतिवेदन गर्ने मापदण्ड र ढाँचा निर्माण, जनशक्ति विकास गरिनेछ ।</li> </ul>	कार्यपालिका लेखा समिति

- क) सुशासन, सेवा प्रवाह र प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने प्रमुख दायित्व कार्यपालिकाको निर्देशमा प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- ख) सुशासन र सेवा प्रवाहका लागि गरिएका नीतिगत र प्रशासनिक निर्णयहरु, कार्यविधि र निर्देशिकाहरु कार्यालयमा अभिलेखिकरण गरि संघीय र प्रादेशिक सरकारको सम्बन्धित निकायमा प्रतिवेदन पेश गरिनेछ ।

## परिच्छेद- ४: सूचना तथा सञ्चार, अभिलेखीकरण र प्रतिवेदन सम्बन्धी नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
४.१	<b>सूचना तथा सञ्चार</b>			
४.१.१	कार्यालयका महत्वपूर्ण निर्णयलाई निर्णय पुस्तिका र विद्युतीय प्रति बनाई सुरक्षित गरिनेछ ।	<ul style="list-style-type: none"> <li>निर्णयहरु एकिकृत रूपमा नराख्ने ।</li> <li>विभिन्न विषयसँग सम्बन्धित निर्णयहरु सार्वजनिक नगर्ने ।</li> <li>निश्चित ढाँचामा दस्तावेजीकरण र अभिलेखीकरण नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>अन्तरसम्बन्धित र दीर्घकालीन महत्वका निर्णय संघ र प्रदेश अन्तर्गतका निकायमा सञ्चार गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/ सूचना प्रविधि शाखा / सम्बन्धित शाखा
४.१.२	महत्वपूर्ण र सार्वजनिक हित र सरोकारका विषयलाई सञ्चारका माध्यम, वेभसाइट मार्फत सार्वजनिककरण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>महत्व र संवेदनशिलताको आधारमा प्राथमिककरण नगर्ने ।</li> <li>स्पष्ट र सरलीकृत रूपमा सूचना प्रकाशन प्रसारण नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>वेभसाइट, पत्रपत्रिका र रेडियो मार्फत सार्वजनिक गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/सूचना अधिकारी/ सूचना प्रविधि शाखा
४.१.३	सूचना सम्प्रेणणको माध्यमको छनौट गर्दा बहुसंख्यक नागरिकले बुझ्ने भाषाको छनौट गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नेपाली भाषामा मात्र प्रकाशन, प्रसारण हुने ।</li> <li>नबुझिने, बहुअर्थी भाषाको प्रयोग हुने सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बहुसंख्यक स्थानीयले बुझ्ने भाषामा सार्वजनिक महत्वका विषयको प्रसारण हुनेछ ।</li> </ul>	प्रवक्ता/ प्रमुख प्रशासकीय अधिकृत/सूचना अधिकारी/ सूचना प्रविधि शाखा
४.१.४	संभाव्यताको आधारमा डिजिटल नागरिक बडापत्रलाई प्रयोगमा ल्याइनेछ ।	<ul style="list-style-type: none"> <li>सर्वसाधारणलाई सेवा प्राप्त गर्ने प्रक्रिया र अधिकारीबारे अन्योल भई सेवा प्रभावित हुने ।</li> <li>जिर्ण अवस्थाको नागरिक बडापत्र प्रयोग भइरहने ।</li> <li>सूचना र जानकारी अद्यावधिक नगर्ने ।</li> <li>समयसमयमा मर्मत संभार नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिका, विषयगत शाखा तथा बडा कार्यालयबाट हुने सेवा प्रवाहमा नागरिकको सहज पहुँचका लागि सुशासन ऐन, २०६४ को दफा २५ तथा नियमावली, २०६५ को नियम १४ अनुरूप कार्यालयबाट प्रवाह हुने सेवा, लाग्ने दस्तुर वा शुल्क, लाग्ने समय, सम्पर्क व्यक्ति, आवश्यक पर्ने कागजात वा प्रमाण वा निवेदन आवश्यक पर्ने भए सोको ढाँचा समेत स्पष्ट हुने गरी नागरिक बडा पत्र सबैले सहजै देख्ने ठाउँमा राखिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख, बडा अध्यक्षहरु

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सेवासम्बन्धी एकीकृत सूचना, बोधगम्य तबरले प्रसारण हुनेछ ।</li> <li>प्राविधिक मर्मतसंभारको कार्य नियमित गरिनेछ ।</li> </ul>	
४.१.५	कार्यालयमा प्रवक्ता, सूचना र गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>व्यक्ति नतोक्ते ।</li> <li>जिम्मेवारी अनुसार अभिमुखीकरण नगर्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>जिम्मेवारीको किटानी भएको हुनेछ ।</li> </ul>	कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत
४.१.६	कार्यालयमा एकीकृत सूचना तथा तथ्याङ्क प्रणालीको स्थापना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रविधिको प्रयोग प्राथमिकतामा नपर्ने ।</li> <li>पूर्ण प्रयोग नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>एकीकृत सफ्टवेयर प्रणाली निर्माण गरिनेछ ।</li> </ul>	कार्यपालिका
४.१.७	सूचना प्रविधिको प्रयोग एवं एकीकृत सूचना प्रणाली विकास गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सूचना तथा तथ्याङ्कको अभावमा गाउँपालिकाले सञ्चालन गरेका क्रियाकलापको नतिजा र तहको बारेमा जानकारी नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिका एवं वडा कार्यालयका सम्पूर्ण गतिविधिहरू सूचना प्रविधि प्रणालीमा आबद्ध गरिनेछ ।</li> <li>गाउँपालिका र अन्तर्गतका विभिन्न सूचना प्रणालीहरूको एकीकरण गरी एकीकृत सूचना प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत/सूचना अधिकारी
४.१.८	आवधिक र क्षेत्रगत नीति, नियम एवं सूचना प्रवाह गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आवश्यक नीति नियमको अभावमा विकास निर्माण र सेवा प्रवाहमा बाधा उत्पन्न हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाबाट भएका महत्वपूर्ण निर्णय, जारी भएका ऐन, नियम, कार्यविधि, नीति, आदेश, निर्देशन, परिपत्रहरू तथा अन्य सूचनाहरू कार्यपालिकाको वेभसाइटमा राखी सर्वसाधारणको जानकारीका लागि सूचना प्रवाह गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, सूचना शाखा प्रमुख
४.२	अभिलेखिकरण र प्रतिवेदन सम्बन्धी नियन्त्रण			
४.२.१	कार्यालयबाट हालसम्म गरिएका नीतिगत र प्रशासनिक निर्णयको एकीकृत अभिलेख तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>महत्वपूर्ण विषयका निर्णय र प्रमाणहरू संरक्षण नगर्ने</li> <li>अभिलेखिकरण गर्ने नवीनतम</li> </ul>	<ul style="list-style-type: none"> <li>हार्डकपी र सफ्ट/विद्युतीय प्रति सुरक्षित गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		विधीको बारेमा कर्मचारीको क्षमता विकासमा लगानी नगर्ने ।		
४.२.२	स्थानीय तह अन्तर्गतको सार्वजनिक, सरकारी र सामुदायिक सम्पत्तिको अभिलेख व्यवस्थापन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रमाणित तथ्याङ्क उपलब्ध नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नाप, नक्सा, लेखाङ्कन र अभिलेखिकरण गरिनेछ ।</li> </ul>	प्रशासन शाखा
४.२.३	व्यवस्थापन मार्फत मासिक, त्रैमासिक र वार्षिक प्रतिवेदन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सूचना प्रणालीको अभाव हुन सक्ने, प्रतिवेदन समयमा नहुने र गुणस्तरीय नहुने, तत्परताको अभाव हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>एकीकृत सूचना प्रणालीको विकास गरिनेछ ।</li> </ul>	अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत
४.२.४	अभिलेख संकलन र व्यवस्थापन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सार्वजनिक सम्पत्ति र सूचनाबाटे अस्पष्टता भई हिनामिना हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रको सार्वजनिक सम्पत्ति, स्थानीय तथ्यांक तथा अभिलेख, पौराणिक एवं ऐतिहासिक अभिलेख, प्रविधियुक्त आधारभूत तथ्याङ्क, जनसांखिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा भौतिक अभिलेख, श्रोत नक्सा, प्रोफाईल, सामुदायिक सम्पत्ति आदिको अभिलेख संकलन र व्यवस्थापन गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा/

- क) सूचना तथा सञ्चारको माध्यमबाट सार्वजनिक जानकारी गराउन सूचना अधिकारी र प्रवक्ता तोकी जिम्मेवारी दिइनेछ, भने अभिलेखाङ्कन कार्यको मुख्य जिम्मेवारी सम्बन्धित शाखाका कर्मचारीको हुनेछ ।
- ख) सूचना प्रणालीमा भएको परिवर्तन बाटे प्रयोगकर्तालाई जानकारी दिइनेछ, भने कार्यालयको महत्वपूर्ण नीति, प्रतिवेदन, निर्णयसम्बन्धी कागजातको अभिलेखिकरण व्यवस्थित गरि जिल्ला समन्वय समितिमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद -५: आर्थिक योजना तथा प्रशासन

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
५.१	बजेट तथा कार्यक्रम तर्जुमा, अखिलयारी, स्वीकृती निकासा र रकमान्तर			
५.१.१	संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोके बमोजिमको मितिमा बजेट तथा कार्यक्रमको छलफल गरिनेछ।	<ul style="list-style-type: none"> <li>आन्तरिक सहभागिता/ समन्वय नहुने।</li> <li>तोकिएको सीमा भन्दाबढी प्रस्ताव हुने।</li> <li>कमजोर प्राथमिकीकरण।</li> </ul>	<ul style="list-style-type: none"> <li>जनप्रतिनिधि र कर्मचारीलाई निर्धारित समयभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी तोकिनेछ।</li> <li>सार्वजनिक खरिद नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन र नियमावली तथा बजेट तर्जुमा दिग्दर्शनका व्यवस्थाको पालनालाई कडाई गरिनेछ।</li> </ul>	अध्यक्ष, उपाध्यक्ष, कार्यपालिकाका विषयगत समितिका सभापतिहरु प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख
५.१.२	कानूनले तोकिएको सिमा र परिधिभित्र रहेर मात्र श्रोत अनुमान र बजेट सिमा निर्धारण गरिनेछ।	<ul style="list-style-type: none"> <li>आम्दानीका स्रोतको अनुमान नगर्दा कार्यान्वयनमुखी कार्यक्रम निर्माण हुन नसक्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले आगामी वर्ष प्राप्त हुन सक्ने कूल आयको प्रक्षेपण र सो को सन्तुलित वितरणको बजेट सिमा निर्धारण गरी तोकिएको समयभित्र मातहत निकायमा जानकारी दिइनेछ।</li> </ul>	श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति / प्रमुख प्रशासकीय अधिकृत /योजना शाखा
५.१.३	बजेट तथा कार्यक्रमलाई सिद्धान्त र प्राथमिकता क्रम अनुसार राखिनेछ।	<ul style="list-style-type: none"> <li>स्थानीय आवश्यकता र प्राथमिकता प्राप्त कार्यक्रमहरू कार्यान्वयन नहुँदा विकास प्रतिफलमुखी हुन नसक्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले वर्षिक बजेट र कार्यक्रम गाउँ सभामा स्वीकृतिका लागि पेश गर्नु पूर्व कार्यक्रमको सिद्धान्त र बजेटको प्राथमिकताका आधार सहितको विवरण पेश गरिनेछ।</li> </ul>	कार्यपालिका / प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा/लेखा शाखा
५.१.४	वार्षिक कार्यक्रम तथा अखिलयारी सम्बन्धी तयारी गरिनेछ।	<ul style="list-style-type: none"> <li>पूर्व तयारी विना बजेट प्रस्ताव हुने।</li> <li>बजेट तयारीमा पर्याप्त छलफल नहुने।</li> <li>स्रोत फरक पर्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>बजेट प्रस्तावको क्रममा तोकिएको विधि र प्रक्रिया अबलम्बन भएको यकिन गरिनेछ।</li> <li>कार्यक्रम र आयोजनाको स्रोतहरू दातृ निकायको सम्झौता अनुसार प्रस्ताव गरिनेछ।</li> </ul>	गाउँ सभा, कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा र कार्यपालिकाका समितिहरू
५.१.५	सभाले पारित गरेको सात दिनभित्र गाउँ प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई र	<ul style="list-style-type: none"> <li>कानूनको प्रक्रिया पुरा गाउँ खर्च गर्ने। जस्तै अखिलयार भन्दाबढी खर्च, खर्चशिर्षक</li> </ul>	<ul style="list-style-type: none"> <li>सार्वजनिक खरिद ऐन नियम तथा आर्थिक कार्यविधि ऐन नियमको पूर्णपरिपालना भए नभएको खर्चको उठान गर्ने, जाँच गर्ने र</li> </ul>	गाउँ सभा, कार्यपालिका

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	निजले सम्बन्धित शाखा प्रमुखलाई खर्चको अखिलयारी दिनेछन् ।	फरक पार्ने, स्रोत फरक पारी खर्च गर्ने, अधिकार प्राप्त अधिकारीको स्वीकृति विना खर्च गर्ने, खरिद विधि र प्रक्रिया पुरा गाडी खर्च गर्ने आदि ।	<p>स्वीकृत गर्ने तीनै तहका अधिकारीद्वारा परीक्षण गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>खर्च गर्दा अपनाउनु पर्ने प्रक्रिया र राख्नु पर्ने प्रमाणको चेकलिष्ट बनाई पालना गरिनेछ ।</li> <li>प्रमुख ७ दिन भित्र प्र प्र अ ले १५ दिन भित्र</li> </ul>	
५.१.६	संघीय, प्रादेशिक र स्थानीय आवधिक योजनाका मार्गदर्शक सिद्धान्त रिव्हीकोटगाउँपालिकाको प्राथमिकताका आधारमा वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>स्थानीय वस्तुअवस्था र आवश्यकताभन्दा राजनैतिक प्रभाव हावी हुन सक्ने स्रोतको विवेकसम्मत विनियोजन नहुने,</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय सरकार सञ्चालन ऐन, अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनले आयोजना छनौटका लागि तोकेका आधारको परिपालना निश्चित गरिनेछ ।</li> <li>रिव्हीकोटगाउँपालिकाको विकासको आवश्यकता सम्बन्धी भएका अध्ययन, संघीय र प्रादेशिक मार्गनिर्देशनलाई केन्द्रमा राखिनेछ ।</li> </ul>	गाउँ सभा, कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत
५.१.७	वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेका सबै चरण पूरा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कानूनको परिपालना कागजमा सिमित हुने ।</li> <li>छलफल, अन्तरक्रिया हुने तर सुझाव सम्बोधन नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्रोत अनुमान तथा बजेट सीमा समिति, राजस्व परामर्श समिति, वडा भेला लगायतका संरचनागत र कार्यगत क्रियाशिलता बढाइनेछ ।</li> <li>आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार भएको, पर्यावरणीय सन्तुलन बनाइराख्ने छोटो समयमा सम्पन्न हुने र रोजगारी सिर्जना गर्ने आयोजना छनौट गरिनेछ ।</li> </ul>	वडा अयक्ष र सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा
५.१.८	योजना तथा आयोजना छनौट गर्दा जनसहभागिता, माग र स्रोतसाधनको अवस्थालाई ध्यान दिइनेछ ।	<ul style="list-style-type: none"> <li>जनसहभागिताको नाममा प्रभुत्व जमाएका व्यक्तिको मात्र सहभागिता हुने हुने,</li> <li>लक्षित वर्गको प्रतिनिधित्व</li> </ul>	योजना तथा आयोजना छनौट गर्दा जनसहभागिता, माग र स्रोतसाधनको अवस्थालाई ध्यान दिइने प्रणालीको विकास गर्न बजेट तर्जुमाको चरण नं तीन कार्यान्वयनमा	वडा अयक्ष र सदस्यहरु प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
५.१.९	स्थानीय आयोजना बैंक र मध्यमकालीन खर्च संरचनामा समाविष्ट कार्यक्रमलाई प्राथमिकतामा राखिनेछ ।	नहुने,	<p>ल्याउने ।</p> <ul style="list-style-type: none"> <li>मध्यमकालीन खर्च संरचना (MTEF) नै नबन्ने/अद्यावधिक नगरिने ।</li> <li>आवधिक योजना, MTEF र वार्षिक बजेट तथा कार्यक्रमबीच सहसम्बन्ध नबनाइने,</li> <li>अनुमानमा आधारित MTEF, विस्तृत अध्ययनविनाको महत्वकांक्षी आवधिक योजना र वितीय हस्तान्तरणमा आधारित बजेट बन्न सक्ने ।</li> <li>आयोजना बैंक बन्न सक्ने ।</li> </ul>	गाउँ सभा, लेखा समिति प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा
५.१.१०	वार्षिक बजेट तथा कार्यक्रम तयार गर्दा आवधिक योजना र MTEF सम्बन्ध स्थापित गराइनेछ ।	बजेट बनाउँदा MTEF लाई ध्यान नदिने,	<ul style="list-style-type: none"> <li>MTEF र आयोजना बैंकमा समावेश भएका आयोजना वार्षिक बजेट तथा कार्यक्रमको प्राथमिकतामा राखिनेछ ।</li> </ul>	गाउँ सभा, लेखा समिति प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा
५.१.११	योजनाको छनौट गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना, जीवनस्तरमा गुणात्मक परिवर्तन, पूर्वाधार विकास लगायतका कार्यमा योगदानलाई आधार बनाइनेछ ।	<ul style="list-style-type: none"> <li>आधुनिक यन्त्र, औजारको प्रयोगले प्राथमिकता</li> <li>विकासको नाममा पर्यावरणमा क्षयीकरण</li> <li>गुणात्मकता भन्दा परिमाणात्मक विकास बढी हुने,</li> </ul>	<ul style="list-style-type: none"> <li>आयोजनाको छनौट गर्दा स्थानीय तहको लागि क्षमता र सम्भाव्यतालाई ध्यान दिइनेछ ।</li> <li>बहुसंख्यक जनताको आवश्यकता र माग तथा यसले नागरिकको जीवनमा ल्याउने सक्रात्मक परिवर्तनको आँकलन गरिनेछ ।</li> <li>कुल स्रोत अनुमानको आधारमा विषय</li> </ul>	गाउँ सभा, वडा अध्यक्ष र सदस्य उप प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		<ul style="list-style-type: none"> <li>आवश्यकता र मागभन्दा दबाव र प्रभाव बढी हुने ।</li> </ul>	<p>क्षेत्रगत बजेट सीमा तथा मार्गदर्शनको पालना गरी कार्यक्रम र बजेट प्रस्तावको लागि विषयगत शाखा र वडा कार्यालयलाई अभिमुखीकरण गरिनेछ ।</p>	
५.१.१२	सभाबाट पारित गरी कार्यान्वयनमा ल्याइनेछ ।	कार्यपालिकाबाट निर्णय गाउँ सभामा लिन सक्ने ।	<ul style="list-style-type: none"> <li>तोकिएको समयसिमाभित्र प्रत्येक चरणका कार्य सम्पादनमा ध्यान दिइनेछ । टोल, वडा, पालिका हुँदै जनसहभागिता, सरोकारवाला पक्षको पृष्ठपोषण समावेश गरी तयार गरिएको बजेट कार्यक्रम असार मसान्तभित्र सभाबाट अनिवार्य पारित गरी कार्यान्वयनमा लिगिनेछ ।</li> <li>आन्तरिक ऋण र वैदेशिक सहायतामा सञ्चालन हुने आयोजनाको हकमा संघीय र प्रादेशिक सरकारको मार्गनिर्देशन अनुसार हुनेछ ।</li> </ul>	सभा कार्यपालिका लेखा समिति ।
५.१.१३	रकमान्तर नियन्त्रण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>गाउँपालिकाको रकम सभाले तोके भन्दा अन्यत्र प्रयोग हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँ कार्यपालिकाले स्वीकृत वार्षिक बजेटको अधिनमा रही कुनै शिर्षकबाट पूँजिगत शिर्षकमा पच्चिस प्रतिशतमा नवढाई रकमान्तर गर्न सक्ने तर, पूँजिगत शिर्षकबाट चालु शिर्षकमा रकमान्तर गर्न नपाईने व्यवस्थालाई कढाईका साथ लागु गरिनेछ ।</li> </ul>	गाउँ कार्यपालिका, लेखा समिति, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा
५.१.१४	बजेट सभाबाट बजेट पारित भएको एक हप्ताभित्र गाउँ प्रमुख/प्रमुख प्रशासकीय अधिकृतलाई अखिलयारी प्रदान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>समयमा अखिलयारी प्रदान नगर्ने,</li> <li>कानून बमोजिम विषयको स्पष्ट किटानीसहित अखिलयारी नदिने,</li> </ul>	<ul style="list-style-type: none"> <li>समयमा अखिलयारी प्रदानको महत्वबाटे प्रमुखलाई सूसुचित गरिनेछ ।</li> <li>सोही अनुसार अखिलयारी प्रदान गरिनेछ ।</li> <li>प्रमुख प्रशासकीय अधिकृतले अखिलयारी प्राप्त भएको १५ दिनभित्र सम्बन्धित महाशाखा प्रमुख र वडासचिवलाई बजेट</li> </ul>	गाउँ कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
५.१.१५	तोकिएको प्रक्रिया र रकमगत सीमाभित्र रहेर मात्र रकमान्तर गरिनेछ ।	<ul style="list-style-type: none"> <li>खर्च हुन नसकेको रकम समयमा दाखिला नगर्ने,</li> <li>विभिन्न वहानामा फ्रिज नुहने गरी रकम वितरण गर्ने,</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रकृयामा रहेको कामको महत्व र बजेट आवश्यकता तथा उपलब्धको विश्लेषण सभावाट पारित गराएर मात्र रकमान्तर गरिनेछ ।</li> <li>चालु शीर्षकबाट पूँजीगत र पूँजीगत शीर्षकबाट पूँजीगत शीर्षकमा मात्र रकमान्तर गरिनेछ ।</li> <li>कानूनले तोके बमोजिम सुरु योजनाको २५% ननाध्ने गरी मात्र रकमान्तर गरिनेछ ।</li> <li>अवण्डा शीर्षकमा रकमान्तर गरिनेछैन ।</li> </ul>	कार्यपालिका ,प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा
५.१.१६	आर्थिक वर्षको अन्त्यसम्म खर्च हुन नसकेको रकम तोकिएको मितिमा सञ्चित कोषमा फिर्ता दाखिला गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कानून विपरित रकमान्तर हुने,</li> <li>अवण्डामा रकम विनियोजन गरी रकमान्तर गर्ने,</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक वर्षको खर्च हुन नसकी बाँकी भएको रकम प्रचलित ऐन अनुसार स्थानीय सञ्चित कोषमा फिर्ता दाखिला गरिनेछ ।</li> <li>फिर्ता दाखिला गरेको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई दिइनेछ ।</li> <li>समयमा दाखिला गरेमा वा अन्यत्र रकमान्तर गरेमा सम्बन्धित जिम्मेवार पदाधिकारीलाई कानून बमोजिम कारबाही गरिनेछ ।</li> </ul>	कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत
५.२	राजस्व तथा प्राप्त हुनु पर्ने हिसावको नियन्त्रण			
५.२.१	राजस्व संभाव्यता र प्रक्षेपण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>राजस्वका स्रोतहरुको आँकलन तै गाउँ बजेट निर्माण गर्दा यथार्थपरक नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले आफ्नो क्षेत्रभित्र परिचालन गर्न सकिने राजस्वका श्रोत, दायरा र दर समेतको विश्लेषण साथ राजस्वको संभाव्यता अध्ययन गरी राजस्व प्रक्षेपण सहितको प्रतिवेदन तयार गरिनेछ ।</li> </ul>	स्थानीय राजस्व परामर्श समिति र राजस्व शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
५.२.२	श्रोत अनुमान र बजेट सीमा निर्धारण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आम्दानीका स्रोतको अनुमान नगर्दा कार्यान्वयनमुखी कार्यक्रम निर्माण हुन नसक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले वर्षमा आफूलाई प्राप्त हुन सक्ने कूल आयको प्रक्षेपण र सो को सन्तुलित वितरणको बजेट सिमा निर्धारण गरी मातहत निकायमा जानकारी प्रदान गरिनेछ ।</li> </ul>	श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति/ प्रमुख प्रशासकीय अधिकृत /लेखा शाखा
५.२.३	धरौटी फिर्ता गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कर फछ्यौट विना धरौटी माग गर्ने ।</li> <li>त्रुटी नसच्चाई धरौटी माग गर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आन्तरिक राजस्व कार्यालयबाट कर फछ्यौट विवरण लिइनेछ ।</li> <li>कार्यसम्पन्न प्रतिवेदन प्राप्त गरेर मात्र धरौटी फिर्ता गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/लेखा शाखा
५.२.४	स्थानीय तहको क्षेत्राधिकार भित्रको संभाव्यता अध्ययन गरी आवश्यक नीति, कानून तथा कार्ययोजना निर्माण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कानून, नीति, कार्ययोजना निर्माण नहुने</li> <li>निर्मित कानून कार्यान्वयन गर्न कठिन हुने</li> </ul>	<ul style="list-style-type: none"> <li>संविधान, संघीय र प्रादेशिक सरकारका कानून, मार्गदर्शन र परिपत्र समेतका आधारमा स्थानीय आर्थिक ऐनको निर्माण गरेर मात्र राजस्व संकलन गरिनेछ ।</li> <li>सबै सरोकारावाला (जनप्रतिनिधि, विषय विज्ञ, हित समुह आदि) को समावेशी र सहभागिता मूलक विधि र प्रक्रियाबाट राजस्व सुधार कार्ययोजना निर्माण गरिनेछ ।</li> </ul>	विधायन समिति प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
५.२.५	राजस्वका परम्परागत विषय र क्षेत्र बाहेक नवीनतम क्षेत्रको पहिचान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>परम्परागत स्रोत र विषयभन्दा माथि उठन नसक्नु</li> <li>पर्याप्त अध्ययन, अनुसन्धान नहुनु</li> <li>वैज्ञानिक भन्दा लोकप्रिय कर प्रणालीमा रमाउनु</li> </ul>	<ul style="list-style-type: none"> <li>सेवा शुल्क दस्तुर दण्ड, जरिवाना बाहेकका पर्यटन पूर्वाधार प्रवर्द्धन, मनोरञ्जन लगायतका क्षेत्र पहिचानको लागि स्थानीय वस्तु अवस्थाको विज्ञता भएको व्यक्ति, विकासप्रेमी, अर्थशास्त्री आदिको कार्यदल गठन गरी अध्ययन अनुसन्धान गरिनेछ ।</li> <li>अन्तर स्थानीय तह असल अनुभव आदानप्रदान गरी तुलानात्मक अध्ययन गरिनेछ ।</li> </ul>	राजस्व परामर्श समिति प्रमुख प्रशासकीय अधिकृत,
५.२.६	संघ, प्रदेश र स्थानीय	<ul style="list-style-type: none"> <li>करदातामैत्री शिक्षा र</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रभावकारी राजस्व परिचालनका लागि</li> </ul>	कार्यपालिका, राजस्व

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	कानूनले निर्दिष्ट कर, गैरकर असुलीका लागि जनतामा कर शिक्षा, साक्षरता र कर्मचारीको संकलन क्षमता विकास गरिनेछ ।	<ul style="list-style-type: none"> <li>वातावरण नहुनु</li> <li>सेवाग्राहीलाई सहजीकरण गर्न कर्मचारीमा समेत क्षमता कम हुनु</li> <li>आर्थिक विश्रृङ्खलता व्याप्त हुनु</li> <li>तोकिएको कोषमा दाखिला नहुनु</li> </ul>	<ul style="list-style-type: none"> <li>आवश्यक जनशक्ति तयार प्राविधिक क्षमताको स्तरवृद्धि र तथ्य तथ्याङ्को अभिलेखिकरण गरिनेछ ।</li> <li>स्थानीय तहमा करदाता शिक्षा प्रदान गरिनेछ ।</li> <li>करका दर र दायरालाई सबैले बुझ्ने गरी कार्यालय हाताभित्र, वेभसाइट आदि मार्फत सार्वजनिक गरिनेछ ।</li> <li>तहगत सरकारको कोषमा भएको दाखिला संकलित राजश्व, विनियोजन र खर्चको पारदर्शिता बढाइनेछ ।</li> </ul>	परामर्श समिति प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रमुख,
५.२.७	स्थानीय तहबाट प्रवाह हुने करलाई सेवासँग सामन्जस्य बनाइनेछ ।	<ul style="list-style-type: none"> <li>स्थानीय जनताले तिर्ने कर र उपलब्ध सेवाबीच तादम्यता नहुनु</li> <li>आर्थिक पारदर्शिताको अभाव हुनु</li> </ul>	<ul style="list-style-type: none"> <li>करदातामैत्री वातावरण बनाइनेछ ।</li> <li>कानून बमोजिम नियमित कर बुझाउने करदातालाई सम्मान गरिनेछ ।</li> <li>स्थानीय पूर्वाधार निर्माण, स्तरोन्नति र सेवाको गुणस्तरीयता वृद्धि गरी सेवा र राजस्व संकलनबीच सहसम्बन्ध बनाइनेछ ।</li> </ul>	राजस्व परामर्श समिति
५.३	बजेट खर्च तथा पेशकीको नियन्त्रण			
५.३.१	स्वीकृत बजेट खर्च गर्दा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता कायम गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रचलित कानून पुर्ण रूपमा पालना नहुने ।</li> <li>अनावश्यक क्षेत्र तथा कार्यमा खर्च हुने ।</li> <li>समय र लागत बढी खपत हुने ।</li> <li>बजेट अनुशासनमा कमी कमजोरीहरु देखिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बजेट खर्च गर्दा प्रचलित कानूनी व्यवस्था पालना गरिनेछ ।</li> <li>प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई खरिद व्यवस्थापन तथा आर्थिक प्रशासन सम्बन्धी विषयमा क्षमता विकास गरिनेछ ।</li> <li>खर्चका मापदण्ड, कार्यक्रम /योजना सञ्चालन निर्देशिका/ कार्यविधि निर्माण र कार्यान्वयन गर्ने गराइनेछ ।</li> </ul>	लेखा समिति प्रमुख प्रशासकीय अधिकृत
५.३.२	अधिकार प्राप्त अधिकारीबाट	<ul style="list-style-type: none"> <li>अधिकार प्राप्त</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रचलित आर्थिक कार्यविधि, ऐन, नियम</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	मात्र खर्च गर्ने आदेश दिने वा खर्च स्वीकृत गर्ने व्यवस्था गरिनेछ ।	अधिकारीबाट आदेश नभई खर्च गरिने ।	<p>अनुसार तोकिएको अधिकारी तोकिएका अधिकारीबाट खर्च गर्ने वा खर्चको आदेश दिने व्यवस्था मिलाइनेछ ।</p> <ul style="list-style-type: none"> <li>प्रचलित कानून अनुसार पेश भए नभएको एकिन गरी निम्न अवस्थामा खर्च स्वीकृत गरिनेछ ।</li> <li>स्वीकृत बजेट तथा खर्च शीर्षकभित्र रही खर्च गरेको,</li> <li>योजना स्वीकृत भएको,</li> <li>खर्च गर्न निकासा फुकुवा भएको,</li> <li>वैदेशिक स्रोतबाट खर्च व्यहोर्ने भएमा स्रोत फुकुवा भएको</li> </ul>	र लेखा समिति
५.३.३	तोकिएको कार्यविधि र प्रक्रिया पालना भएको सुनिश्चित गरेर मात्र खर्च गरिनेछ ।	<ul style="list-style-type: none"> <li>स्वीकृत वार्षिक कार्यक्रम र बजेटको परिधिभन्दा बाहिर खर्च गरिने ।</li> <li>स्वीकृत ऐन, नियम, निर्देशिका /कार्यविधि, मापदण्ड तथा नर्मसको पालना गाउँ खर्च गरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>अधिकार प्राप्त अधिकारीबाट निम्नानुसार खर्च गरिनेछ ।</li> <li>स्वीकृत बजेट, कार्यक्रम र उपलब्ध स्रोतको आधारमा अधिकार प्राप्त अधिकारीबाट खर्च स्वीकृत गरिनेछ ।</li> <li>खर्चमा एकरूपता र मितव्यिता ल्याउन खर्च सम्बन्धी मापदण्ड वा निर्देशिका निर्माण गरी सोको पालना गरिनेछ ।</li> <li>शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रगत कार्यक्रम सम्बन्धि खर्च गर्दा स्वीकृत मार्गदर्शन, कार्यविधि एवम् शर्तहरु पालना भएको सुनिश्चित गरिनेछ ।</li> <li>खर्चको कागजात र कारोबार पुष्टी भएको आधार र आवश्यक विल भरपाई पेश गर्न लगाउने व्यवस्था मिलाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखा समिति
५.३.४	पूर्वाधार विकास योजनामा	<ul style="list-style-type: none"> <li>योजनाको सर्भे, डिजाइन,</li> </ul>	<ul style="list-style-type: none"> <li>विकास योजना सम्बन्धी खर्च गर्दा</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	भएको खर्च लेख्दा तोकिएको निर्माण सम्बन्धी कार्यविधि पूरा गरिनेछ ।	<p>लागत अनुमान जस्ता प्रारम्भक तयारी पूरा नगरिने ।</p> <ul style="list-style-type: none"> <li>खरिद सम्बन्धी कार्यवाही र प्रक्रियाहरु पूरा नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>योजनाको सर्वे, डिजाइन, लागत अनुमान तथा कार्यक्रम तयार एवम् स्वीकृत भएको सुनिश्चित गर्न चेकलिष्ट तयार गरी रुजु गर्ने व्यवस्था गरिनेछ ।</li> <li>स्वीकृत कार्यक्रम अनुसार समयमै कार्यसम्पादन र मालसामानको प्राप्तिका लागि खरिद सम्बन्धी प्राविधिक एवम् प्रशासनिक प्रक्रिया पूरा गरिनेछ ।</li> <li>स्थानीय पूर्वाधार निर्माण र मर्मत सम्बन्धी विल भुक्तानी गर्दा सम्बन्धित वडा कार्यालय र लाभग्राही तथा उपभोक्ताबाट अनिवार्य रूपमा सिफारिस गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।</li> <li>लागत साभेदारीमा कार्यान्वयन गरिएका योजनाहरुको सम्बन्धमा सम्झौता बमोजिम सम्बन्धित लाभग्राही, उपभोक्ता समिति वा स्थानीय संस्थाको योगदानको सुनिश्चितता गरिनेछ ।</li> <li>लागत साभेदारी व्यहोरिएको श्रमदान वा योगदान रकमको खर्च गणना गर्ने व्यवस्था गरिनेछ ।</li> </ul>	
५.३.५	तालिम, गोष्ठी, आदि जस्ता कार्यक्रम सञ्चालन खर्च गर्दा लागत अनुमान एवम् तालिम कार्यक्रमको प्रतिवेदन प्राप्त गरिनेछ ।	<ul style="list-style-type: none"> <li>तालिम/गोष्ठी सम्बन्धी कार्यक्रम गर्दा लागत अनुमान तयार गरी स्वीकृति गाउँइने ।</li> <li>तालिम कार्यक्रमको प्रतिवेदन र प्रभावकारिता मूल्याङ्कन नगरिने</li> </ul>	<ul style="list-style-type: none"> <li>तालिम कार्यक्रमको लागत अनुमान तयार गर्दा कार्यक्रम सञ्चालन सम्बन्धी नर्मस र मापदण्डको आधारमा खर्च गर्ने व्यवस्था गरिनेछ ।</li> <li>तालिम, गोष्ठी आदि सञ्चालन गर्दा कार्यक्रमको प्रस्ताव र लागत अनुमान तयार गरी अधिकार प्राप्त अधिकारीबाट</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखा समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>स्वीकृत गराइनेछ ।</li> <li>स्वीकृत प्रस्ताव र लागत अनुमान अनुसार कार्य सम्पन्न गरी पेश भएको प्रतिवेदन आधारमा रकम भुक्तानी गरिनेछ ।</li> <li>तालिम कार्यक्रमका सहभागीबाट पृष्ठपोषण प्राप्त गरी आवश्यकता अनुसार समीक्षाको व्यवस्था गरिनेछ ।</li> </ul>	
५.३.६	खर्च लेख्दा नियमानुसार लाग्ने आयकर कट्टी, मूल्य अभिवृद्धि कर, धरौटी तथा पेशकी कट्टी गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कानूनतः अनिवार्य दायित्व कट्टी गाउँ भुक्तानी हुने ।</li> <li>धरौटी र पेशकी विवरण अध्यावधिक गाउँ भुक्तानी हुने</li> </ul>	<ul style="list-style-type: none"> <li>विल भुक्तानी गर्दा प्रचलित कानूनले तोकेको आयकर, मूल्य अभिवृद्धि कर, धरौटी कट्टी गरेर मात्र भुक्तानी दिने व्यवस्था गरिनेछ ।</li> <li>पेशकी बाँकी भए सम्झौता अनुसार कर कट्टी गरेर मात्र भुक्तानी दिइनेछ ।</li> <li>कट्टी गरिएको आयकर रकम समयमै बैक दाखिला गरिनेछ ।</li> <li>आयकर कट्टी गरिएको कर्मचारी, व्यक्ति वा संस्थाको नाम नामेसी सहितको विवरण र मूल्य अभिवृद्धि कर भुक्तानी दिएको नाम नामेसी सहितको विवरण आन्तरिक राजस्व कार्यालयमा पठाइनेछ ।</li> <li>विल विजक पेश गरेर मात्र भुक्तानी दिइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखा समिति
५.३.७	अधिकार प्राप्त अधिकारीले स्वीकृत कामको निम्न आवश्यक रकम मात्र पेशकी दिइनेछ ।	<ul style="list-style-type: none"> <li>पेशकी नदिए हुनेमा पनि पेशकी दिने ।</li> <li>पुरानो पेशकी बाँकी रहे तापनि नयाँ पेशकी दिने ।</li> <li>पेशकीको लगत कायम नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>पेशकी सम्बन्धी काम, प्रयोजन र चाहिने रकम र विवरण खुलाई आवश्यक रकम मात्र पेशकी दिइनेछ ।</li> <li>पेशकी माग गर्नेको पुरानो पेशकी बाँकी रहे नरहेको जाँच गर्ने र पुरानो पेशकी फछ्यौट भई नसकेको अवस्था भए सो पेशकी</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखा समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		<ul style="list-style-type: none"> <li>पेशकी फछ्यौट तोकिएको समय भित्र नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>फछ्यौट गराई मात्र नयाँ पेशकी दिइनेछ ।</li> <li>कर्मचारी बाहेकको हकमा पेशकी लिने व्यक्तिको तीन पुस्ते, स्थायी र अस्थायी ठेगाना प्रष्ट लेख पेशकी दिइनेछ ।</li> <li>पेशकी खातामा पेशकीको लगत कायम गरी अनुगमन गर्ने व्यवस्था गरिनेछ ।</li> </ul>	
५.३.८	दैनिक तथा भ्रमण भत्ता, मालसामान खरिद र ठेक्का प्रयोजनको लागि पेशकी दिंदा कानूनी कार्य प्रक्रियाहरु पूरा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>मालसामान खरिदको लागि आवश्यकभन्दा बढी पेशकी दिने ।</li> <li>खरिद सम्झौता अनुसार बैङ्ग ग्यारेण्टी प्राप्त गाडी पेशकी भुक्तानी हुने ।</li> <li>ठेक्का अवधि भरको बैंक ग्यारेण्टी नहुने</li> </ul>	<ul style="list-style-type: none"> <li>भ्रमण र मालसामान खरिद पेशकी दिंदा भ्रमण आदेश र खरिद आदेश स्वीकृति र बजेटको उपलब्धतालाई ध्यान दिइनेछ ।</li> <li>सार्वजनिक खरिद सम्बन्धी ठेक्का सम्झौता अनुसार पेशकी दिंदा सम्झौताको शर्त बमोजिम सम्झौता अवधि भरको बैङ्ग ग्यारेण्टी लिई मात्र दिइनेछ ।</li> <li>बैंक ग्यारेण्टीको म्याद नियन्त्रण खाता राखी समयमै म्याद थप गराइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण
५.३.९	कानून बमोजिम अधिकार प्राप्त अधिकारीले पेशकी फछ्यौट गर्ने गराइनेछ ।	<ul style="list-style-type: none"> <li>आवश्यक र पूर्ण कागजात नभई पेशकी फछ्यौटको लागि पेश हुने ।</li> <li>तोकिएको म्याद भित्र पेशकी फछ्यौट नहुने ।</li> <li>पेशकी लिएको प्रयोजन भन्दा फरक प्रयोजनमा खर्च देखाई फछ्यौट हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>पेशकी लिने दिने दुवैले पेशकी प्रयोजन अनुसार तोकिएको म्यादभित्र कानूनबमोजमको कार्यविधि अपनाई फछ्यौट गर्ने गराइनेछ ।</li> <li>पेशकी रकम लिने कर्मचारी, व्यक्तिबाट बिल भरपाईको पछाडी प्रमाणित गरी फाँटवारी सहितको निवेदन पेश गर्ने व्यवस्था गरिनेछ ।</li> <li>आर्थिक प्रशासन शाखाले पेशकी फछ्यौटको लागि प्राप्त बिल भर्पाई जाँची लिनु दिनु पर्ने रकम ठहर्याई पेशकी फछ्यौटको लागि पेश गर्नेलाई भरपाई दिने व्यवस्था गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>तालिम सम्बन्धी कार्यक्रमको पेशकी फछ्यौट गर्दा तालिम सम्पन्न प्रतिवेदन संलग्न राखिनेछ ।</li> <li>पेशकी खाता अध्यावधिक गरी राखिनेछ । फछ्यौट गर्न बाँकीको विवरण तोकिएको ढाँचामा तयार गर्ने र प्रत्येक आर्थिक बर्षमा पेशकी बाँकीको जिम्मेवारी सारी अनुगमन गरिनेछ ।</li> </ul>	
५.३.१०	जिम्मेवार अधिकारीले पेशकी फछ्यौट कार्य समयमा गाउँमा ऐन नियम बमोजिम कारबाही गरिनेछ ।	<ul style="list-style-type: none"> <li>पेशकी फछ्यौट कार्य प्राथमिकतामा नपर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>म्याद नाघेको पेशकीको हकमा कानूनी व्यवस्था कडाईका साथ लागू गरिनेछ ।</li> <li>फछ्यौट गर्न अटेर गरेमा वा म्याद भित्र फाँटबारी नबुझाएमा पदाधिकारी वा कर्मचारीको हकमा तलब वा सुविधा रोका गरिनेछ ।</li> <li>तलब वा सुविधा रोका गर्दा पनि अटेर गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिनेछ ।</li> <li>सरकारी कर्मचारी बाहेकका अन्य व्यक्तिको हकमा सरकारी बाँकी सरह व्याज सहित असुलउपर गरी कारबाही गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण
५.४	प्रतिवद्धता खर्च			
५.४.१	वित्तीय स्रोतको बहिर्गमन हुने प्रतिवद्ध खर्च दायित्वको पहिचान नगरिने ।	<ul style="list-style-type: none"> <li>वित्तीय स्रोतको बहिर्गमन हुने प्रतिवद्ध खर्च दायित्वको पहिचान नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>मालसामान वा सेवा प्राप्त भई सकेको वा सम्भकौता र करार अनुरूप भुक्तानी दिन पर्ने रकम प्रतिवद्ध खर्च दायित्वको रूपमा समावेश गरिनेछ ।</li> <li>खरिद सम्भकौता र करार गरे वापत प्राप्त हुने मालसामान, निर्माण कार्य तथा सेवा वापत सिर्जना भएको दायित्व वा प्रतिवद्ध</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>रकम प्रतिवद्ध खर्च दायित्वको रूपमा समावेश गरिनेछ</p> <ul style="list-style-type: none"> <li>कुनै सम्भौता बापत प्रत्येक वर्ष बुझाउनु पर्ने शुल्क, दस्तुर वापतको रकम प्रतिवद्ध खर्च दायित्वको रूपमा समावेश गरिनेछ</li> <li>खरिद सम्भौता वा कार्यादेश बमोजिम तिर्नुपर्ने गरी सृजना भएको पुरस्कार, क्षतिपूर्ति जस्ता रकम प्रतिवद्ध खर्च दायित्वको रूपमा समावेश गरिनेछ</li> </ul>	
५.४.२	आन्तरिक तथा वैदेशिक ऋण दायित्वको पहिचान गरिनेछ।	<ul style="list-style-type: none"> <li>ऋण दायित्वको पहिचान उपयुक्त किसिमले नगरिने</li> <li>ऋणको साँचा व्याज भुक्तानीको लेखा नराखिने</li> </ul>	<ul style="list-style-type: none"> <li>आन्तरिक तथा वैदेशिक ऋणको अभ्यास कानून तोके बमोजिम गरिनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण इकाइ
५.४.३	कानूनी व्यवस्था वा निर्णय बाहेक आर्थिक दायित्व सृजना गर्ने र बजेटभन्दा बढी खर्च हुने गरी दायित्व शृजना गर्ने कार्य गरिने छैन।	<ul style="list-style-type: none"> <li>कानूनी व्यवस्था वा निर्णय बेगर आर्थिक दायित्व पर्ने विषयमा निर्णय लिने।</li> <li>बजेटको सीमाभन्दा बढी खर्च गरी अर्कोवर्षलाई दायित्व शृजना गर्ने।</li> </ul>	<ul style="list-style-type: none"> <li>पदाधिकारी र कर्मचारीहरुलाई कानून नियमद्वारा तोकिएको सुविधा मात्र प्रदान गर्ने।</li> <li>कानूनद्वारा तोकिएकोभन्दा बढी हुने गरी थप सुविधा दिने वा साविकको सुविधा वृद्धि हुने गरी थप आर्थिक दायित्व ब्यहोर्दा अनिवार्य रूपमा आवश्यक कानून संशोधन वा कानून बमोजिम निर्णय गराइनेछ।</li> <li>जिम्मेवार अधिकारीले चालू आर्थिक वर्षको स्वीकृत बजेट, कार्यक्रमको आधारमा मात्र खर्च गर्ने र बजेटले नखाम्ने गरी बढी खर्च हुनेगरी आगामी वर्षको लागि दायित्व शृजना गरिनेछैन।</li> <li>विशेष कारण एवम् परिस्थितिवश बजेटभन्दा बढी खर्च भएमा यस्तो कारण</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			खोली निर्णय गराई खर्चको बिल भर्पाई बमोजिमको रकम खुलाई भुक्तानी दिन बाँकीको खाता तथा कच्चावारी सहित प्रमाणित गरी राखिनेछ ।	
५.४.४	आगामी वर्षको बजेट तयार गर्दा सूजना भएका प्रतिवद्ध दायित्व तथा भुक्तानी दिन बाँकी हिसावलाई समावेश गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रतिवद्ध खर्च तथा भुक्तानी बाँकी रकम वार्षिक बजेट तयार गर्दा समावेश नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>निर्माण ठेका सम्भौता अनुसार भुक्तानी दिनुपर्ने गरी दायित्व सूजना भएका पेशकी, मूल्यवृद्धि रकमहरु समावेश गरिनेछ ।</li> <li>स्थानीय तहले दिनुपर्ने क्षतिपूर्ति, मुआब्जाहरु समावेश गरिनेछ ।</li> <li>आन्तरिक तथा वात्य ऋणको सँचाव व्याज वापत तिर्नुपर्ने रकमहरु समावेश गरिनेछ ।</li> <li>प्रशासनिक तथा कर्मचारी खर्च वापत भुक्तानी दायित्व बाँकी रहेको रकमहरु समावेश गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत योजना शाखा लेखा शाखा
५.४.५	प्रतिवद्ध खर्च तथा भुक्तानी बाँकी रकम वार्षिक कार्यक्रममा समावेश भएको आधारमा मात्र भुक्तानी दिइनेछ ।	<ul style="list-style-type: none"> <li>चालु स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा समावेश नभएको प्रतिवद्ध खर्च तथा विगतको कार्यक्रम खर्च भुक्तानी दिने</li> </ul>	<ul style="list-style-type: none"> <li>चालु स्वीकृत वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएको विगतको कार्यक्रम खर्चहरु मात्र भुक्तानी दिने ।</li> <li>प्रमाणित दायित्व हिसाव वा भुक्तानी दिन बाँकीको खाता तथा कच्चावारी म.ले.प.फा.नं.२११ मा समावेश भएको रकमहरु मात्र भुक्तानी दिने ।</li> <li>विगतको प्रतिवद्ध दायित्व रकम वापत तिर्नुपर्ने थप दस्तुर तथा व्याजको हिसाव गरी भुक्तानी गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण इकाइ
५.५	<b>राजस्व लेखा र प्रतिवेदन प्रणाली</b>			
५.५.१	तोकिएको आर्थिक सङ्केत, वर्गीकरण र व्याख्या सहित राजस्व लेखा राखिनेछ ।	<ul style="list-style-type: none"> <li>तोकिएको समय र ढाँचा अनुसार दाखिला नहुने ।</li> <li>वक्यौता करको लगत</li> </ul>	<ul style="list-style-type: none"> <li>महालेखा नियन्त्रक कार्यालयले तोकेको ढाँचा अनुरूप शिर्षक छुट्ट्याई आम्दानी बाँधिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		नराखिने ।	<ul style="list-style-type: none"> <li>महालेखा परीक्षकले तोकेको फाराममा श्रेस्ता राखिनेछ ।</li> <li>राजस्वको अद्यावधिक र Real time data को लागि राजस्व व्यवस्थापन सूचना प्रणाली र अन्य तोकिएको सफटवेयर प्रयोग गरिनेछ ।</li> </ul>	
५.५.२	राजस्वका भौचर र हिसाब नियमित भिडान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>राजस्व प्राप्तिको रसिद जारी नगर्ने,</li> <li>राजस्व भौचर र हिसाब नियमित भिडान नगर्ने,</li> <li>सूचना तथा प्रमाण लोप/नाश भएर जाने,</li> </ul>	<ul style="list-style-type: none"> <li>समय समयमा बैंक स्टेटमेन्ट भिडाइनेछ ।</li> <li>नगद रकम बैंक दाखिला गरी रसिद नियन्त्रण खाता व्यवस्थित गरिनेछ ।</li> <li>कानून बमोजिम असुल उपर गरिएको जरिवाना, थप दस्तुको स्पष्ट अभिलेख राखिनेछ ।</li> <li>म.ले.प. फारम नं. ११३ बमोजिम असुल भएको, असुल उपर गर्नुपर्ने, उठन बाँकी कर र अन्य आय रकम खुलाई लगत राखी राजस्व आमदानीको लगत तथा असूली प्रतिवेदन तयार गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण
५.५.३	अनावश्यक बैठक, बैठक भत्ता, इन्धन र काज खटाउने प्रथामा नियन्त्रण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>भत्ता लिने उद्देश्यले अनावश्यक बैठक बस्ने, बैठक भत्ताको नाममा अनावश्यक व्यक्तिहरूलाई बैठकमा आमन्त्रित देखाउने, इन्धन र काजको दुरुपयोग हुने</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले यसको मापदण्ड बनाउने छा मापदण्ड नबन्दा सम्म संघ वा प्रदेशको मापदण्ड बमोजिम गरिनेछ ।</li> </ul>	

क) बजेट तथा कार्यक्रम तर्जुमा गर्ने मुख्य जिम्मेवारी बजेट तथा कार्यक्रम तर्जुमा समितिको हुनेछ भने अखिलयारी निकासा रकमान्तर सम्बन्धी समन्वय गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ । यसै गरी प्रतिवद्ध खर्च तथा भक्तानी दिन बाँकी हिसाबको नियन्त्रण सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।

ख) आर्थिक योजना तथा प्रशासनसंग सम्बन्धि सम्पूर्ण कार्यको अभिलेखिकरण गरि संघ तथा प्रादेशिक अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद- ६: लेखापरीक्षण तथा बेरुजु फळ्यौट सम्बन्धी नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
६.१	आन्तरिक लेखापरीक्षण			
६.१.१	आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गराइनेछ।	<ul style="list-style-type: none"> <li>आन्तरिक लेखापरीक्षणको लागि आवश्यक संरचना र जनशक्तिको व्यवस्था नगरिने।</li> <li>सबै निकाय र कारोबारको आन्तरिक लेखापरीक्षण गाउँउने।</li> </ul>	<ul style="list-style-type: none"> <li>आन्तरिक लेखापरीक्षणको लागि आवश्यक संरचना र जनशक्तिको व्यवस्था गरिनेछ।</li> <li>आन्तरिक लेखापरीक्षकको व्यवस्था नहुँदासम्म को.ले.नि.का. लाई अनुरोध गरी आन्तरिक लेखापरीक्षण गर्ने व्यवस्था मिलाइनेछ।</li> <li>सबै निकायको विनियोजन, राजस्व, धरौटी र सञ्चालनमा रहेका सबै कोषहरूको आयव्ययको आन्तरिक लेखापरीक्षण नियमित रूपमा गराइनेछ।</li> <li>आन्तरिक लेखापरीक्षकबाट सम्बन्धित कानून वा निर्देशिकामा तोकिएको विधि बमोजिम आर्थिक कारोबारको आन्तरिक लेखापरीक्षण गर्ने गराइनेछ।</li> <li>आन्तरिक लेखापरीक्षकलाई लेखापरीक्षणको सर्वमान्य सिद्धान्त अनुसार स्वतन्त्र रूपमा लेखापरीक्षण गरी प्रतिवेदन दिन सक्ने वातावरण मिलाइनेछ।</li> <li>आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा समावेश भएका वेरुजुको लगत राख्ने व्यवस्था मिलाइनेछ।</li> <li>आन्तरिक लेखापरीक्षण प्रतिवेदन अन्तिम लेखापरीक्षकलाई उपलब्ध गराइनेछ।</li> <li>प्रमुख प्रशासकीय अधिकृतले मातहत निकायको आन्तरिक लेखापरीक्षण समयमै</li> </ul>	अध्यक्ष्य प्रमुख प्रशासकीय अधिकृत लेखा शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			भए वा नभएको जाँच गरी आन्तरिक लेखापरीक्षण गाउँउने उपर कानून बमोजिम कारबाहीको लागि पेश गरिनेछ ।	
६.१.२	कार्यालयबाट अन्तिम लेखापरीक्षण हुनु अगावै आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु सम्बन्धमा आवश्यक कारबाही गरी बेरुजु फछ्यौट गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु अन्तिम लेखापरीक्षण अधि फछ्यौट नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आन्तरिक लेखापरीक्षणबाट निस्केका बेरुजु सम्बन्धमा आवश्यक कारबाही गरी अन्तिम लेखापरीक्षण हुनुभन्दा अगावै फछ्यौट गर्ने गराइनेछ ।</li> <li>विशेष कारण परी अन्तिम लेखापरीक्षण हुनुअधि बेरुजु फछ्यौट गर्न नसकिने अवस्था परेमा फछ्यौट हुन नसकेको स्पष्ट कारण खुलाई अन्तिम लेखापरीक्षक समक्ष जानकारी गराइनेछ । आन्तरिक लेखापरीक्षणबाट औल्याईएका बेरुजुको सम्बन्धमा कानून बमोजिमको म्यादभित्र नियमित वा असूल उपर सम्बन्धी कारबाही गरी बेरुजु फछ्यौटको लागि जवाफ तथा प्रमाण पेश गरिनेछ ।</li> <li>प्रमुख प्रशासकीय अधिकृतले मातहत निकायको आन्तरिक लेखापरीक्षणबाट कायम भएको बेरुजु समयमै फछ्यौट नगर्ने जिम्मेवार अधिकारीलाई प्रचलित ऐन नियम बमोजिम कारबाही गर्न सिफारिस गरिनेछ ।</li> </ul>	गाउँपालिका प्रमुखले गराउने आन्तरिक लेखापरीक्षण कार्य
६.२	अन्तिम लेखापरीक्षण			
६.२.१	आर्थिक कारोबारको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकको कार्यालयबाट गराइने	<ul style="list-style-type: none"> <li>आर्थिक कारोबारको अन्तिम लेखापरीक्षण गाउँउने ।</li> <li>कारोबारको पूर्ण विवरण</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रत्येक आर्थिक वर्ष समाप्त भए पश्चात विनियोजन, राजस्व, धरौटी तथा अन्य कोषको कानून बमोजिम</li> </ul>	लेखा समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	छ।	सहित लेखापरीक्षण गाउँइने	<p>महालेखापरीक्षकको कार्यालयबाट खटिएका लेखापरीक्षकबाट अन्तिम लेखापरीक्षण गराइनेछ।</p> <ul style="list-style-type: none"> <li>बजेटमा समावेश भएका वैदेशिक सहायता अन्तर्गत प्राप्त भएको सबै प्रकारको नगदी सहायता रकम वित्तीय विवरणमा समावेश गरी महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण गराइनेछ।</li> <li>वस्तुगत सहायता प्राप्त भएकोमा मालसामानको मूल्य खुलाई आर्थिक विवरणमा सम्बन्धित कागजात पेश गरी लेखापरीक्षण गराइनेछ।</li> </ul>	
६.२.२	लेखापरीक्षणको लागि लेखापरीक्षकबाट माग भएको आवश्यक वित्तीय विवरण, र प्रतिवेदनहरु उपलब्ध गराइनेछ।	<ul style="list-style-type: none"> <li>लेखापरीक्षक समक्ष आवश्यक वित्तीय विवरण, कागजात एवम् प्रतिवेदनहरु एकीकृत गरी नराखिने र तोकिएको समयमा उपलब्ध गाउँइने।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक कारोवारसँग सम्बन्धित लेखा, वित्तीय विवरण र कागजात एवम् प्रतिवेदनहरु तयार गरी अन्तिम लेखापरीक्षणको लागि पेश गरिनेछ।</li> <li>अन्तिम लेखापरीक्षणको क्रममा उपलब्ध गराउनु पर्ने वित्तीय विवरण र प्रतिवेदनहरु सामान्यतया देहाय बमोजिम रहने छन् : <ul style="list-style-type: none"> <li>- विनियोजन, राजश्व, धरौटी, अन्य कोष कारोवारको वित्तीय विवरणहरु, आन्तरिक लेखापरीक्षण प्रतिवेदन,</li> <li>- खर्चको फाँटवारी (म.ले.प.फा.नं. २१०),</li> <li>- वैक नगदी किताब र वैक स्टेटमेण्टहरु,</li> <li>- पेशकीको मास्केवारी (म.ले.प.फा.नं. २११),</li> <li>- बैक हिसाब मिलान विवरण (</li> </ul> </li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा समिति, लेखा परिक्षण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>म.ले.प.फा.नं. २१२),</p> <ul style="list-style-type: none"> <li>- भुक्तानी दिन बाँकीको कच्चावारी (म.ले.प.फा.नं. २२१),</li> <li>- फछ्यौट हुन बाँकी बेरुजुको विवरण,</li> <li>- जिन्सी निरीक्षण प्रतिवेदन,</li> </ul>	
६.२.३	लेखापरीक्षकबाट माग भएका जानकारी र लेखा कागजात उपलब्ध गराइनेछ ।	<ul style="list-style-type: none"> <li>• लेखापरीक्षकबाट माग भएका लेखा, विवरण, कागजात तथा जानकारी उपलब्ध गाउँँइने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• लेखापरीक्षणको सिलसिलामा माग भएको जुनसुकै प्रश्नको जवाफ एवम् लेखा, विवरण, कागजात, जानकारी उपलब्ध गराउने जिम्मेवारी बहन गरिनेछ ।</li> <li>• तोकिएको म्यादभित्र लेखापरीक्षकको प्रश्नको जवाफ वा माग भएको विवरण वा कागजात पेश गर्न नसकिने भएमा कारण सहित म्याद थपको लागि अनुरोध गरी लेखापरीक्षकद्वारा दिइएको थप समयभित्र पेश गरिनेछ ।</li> <li>• लेखापरीक्षणबाट माग भएको लेखा, कागजात वा जानकारी पेश गर्न नसकेको कारणबाट कायम भएको बेरुजु वा कैफियत वा जरिवाना प्रति सम्बन्धित अधिकृत वा कर्मचारी नै जिम्मेवार हुनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत लेखा शाखा
६.२.४	लेखापरीक्षण सम्पन्न गराउन आवश्यक सहयोग गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• लेखापरीक्षण सम्पन्न गराउन प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिबाट आवश्यक सहयोग नहुने ।</li> <li>• प्रमुख प्रशासकीय अधिकृत लेखापरीक्षण समय र लेखापरीक्षण बैठकमा</li> </ul>	<ul style="list-style-type: none"> <li>• प्रमुख प्रशासकीय अधिकृत, आर्थिक शाखा प्रमुख तथा कर्मचारी लेखापरीक्षणको अवधिमा आफ्नो कार्यस्थलमा उपस्थिति भई लेखापरीक्षण सम्पन्न गर्न गराउन आवश्यक सहयोग गरिनेछ ।</li> <li>• लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षकद्वारा आयोजना हुने आरम्भ</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		अनुपस्थित रहने ।	<p>बैठक तथा बहिर्गमन बैठकमा अनिवार्य रूपमा उपस्थित भई जानकारी दिने र विषय स्पष्ट पारिनेछ ।</p> <ul style="list-style-type: none"> <li>लेखापरीक्षणको सिलसिलामा लेखापरीक्षण टोलीले कुनै कार्यको स्थलगत अवलोकनको लागि अनुरोध गरेमा सो समेतको प्रवन्ध गरिनेछ ।</li> </ul>	
६.३	<b>सम्परीक्षण तथा बेरुजु फछ्यौट</b>			
६.३.१	लेखापरीक्षण हुँदा औल्याइएको बेरुजु छलफल एवम् फछ्यौटको लागि सभामा पेश गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रर्याप्त प्रमाणविना सभावाट बेरुजु फछ्यौट हुने ।</li> <li>म.ले.प. बाट बेरुजु फछ्यौटको लगत कट्टा नहुने ।</li> <li></li> </ul>	<ul style="list-style-type: none"> <li>प्रमुख प्रशासकीय अधिकृतले लेखापरीक्षण हुँदा औल्याइएको बेरुजु फछ्यौटको जिम्मेवारी बहन गर्नु पर्नेछ ।</li> <li>बेरुजु फछ्यौटको लागि कार्य योजना बनाई कार्य गरिनेछ ।</li> <li>लेखा उत्तरदायी अधिकृतले महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण हुँदा औल्याइएको बेरुजु सम्बन्धमा तोकेको म्यादभित्र बेरुजु जवाफ वा फछ्यौट वा सम्परीक्षण गराउने व्यवस्था मिलाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा
६.३.२	कानून बमोजिम बेरुजु फछ्यौट सम्बन्धी उत्तरदायित्व बहन र कार्यवाही गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सम्बन्धित कर्मचारीले बेरुजु फछ्यौटको कार्य नगर्ने ।</li> <li>आर्थिक कारोबारमा संलग्न अधिकारीबाट कानून बमोजिम बेरुजु फछ्यौटको जिम्मेवारी निर्वाह नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बेरुजु असुल फछ्यौट तथा नियमित गरिनेछ ।</li> <li>असूल गर्नुपर्ने तथा तिर्नु बुझाउनु पर्ने बेरुजुको हकमा कारोबारमा संलग्न पदाधिकारीसँग आवश्यक विवरण वा स्पष्टीकरण लिई फछ्यौट गरिनेछ ।</li> <li>बदनियत वा लापरवाहीसाथ कारोबार गरी हानी नोक्सानी भएको देखिएमा त्यस्तो रकम जिम्मेवार व्यक्तिबाट असुल</li> </ul>	लेखा समिति, लेखा शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>गरिनेछ ।</li> <li>लेखापरीक्षण हुँदा सरकारी नगदी वा जिन्सी मालसामानको लगत राख्न छुट भएको वा सरकारी हानी नोक्सानी भएको भन्ने सूचना प्राप्त भएमा त्यस्तो हानी नोक्सानी भएको रकम असूल गरी कसूरको मात्रा अनुसार कानून बमोजिम कारबाही गर्ने वा कारबाहीको सिफारिस गरिनेछ ।</li> </ul>	
६.३.३	प्रचलित कानून बमोजिम आवश्यक कारबाही गरी समयमा नै बेरुजु फछ्यौट गरिनेछ ।	<ul style="list-style-type: none"> <li>बेरुजु नियमितताका लागि पेश गर्दा आवश्यक प्रक्रिया अवलम्बन नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>असूल उपर गर्नुपर्ने र तिर्नु बुझाउनु पर्ने भनी औल्याइएका बेरुजु बाहेक प्रचलित कानून बमोजिम रीतसम्म नपुगेको तर सरकारी नगदी जिन्सीको हानी नोक्सानी नभएको बेरुजुको हकमा खर्च नियमित गराउन अधिकार प्राप्त अधिकारी समक्ष पेश गरिनेछ ।</li> <li>कानूनको रीत नपुगी अनियमित भएको तर जाँचबुझ गर्दा सरकारी हानी नोक्सानी नभएको भनी ठहर भएको बेरुजु सम्बन्धमा नियमित गराई फछ्यौट गर्न प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिइनेछ ।</li> <li>बेरुजु नियमित गर्ने सम्बन्धमा कुनै कार्यालय वा अधिकारी वा सम्बन्धित व्यक्तिसँग बुझ्न आवश्यक भएका बुझी मात्र नियमितको प्रक्रिया अघि वढाउनेछ ।</li> <li>पेशकी बेरुजुको हकमा पेशकी लिने</li> </ul>	लेखा समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सम्बन्धितबाट फछ्यौट गरिनेछ ।</li> <li>महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा औल्याइएका बेरुजुहरूको सम्बन्धमा गाउँ सभामा सम्परीक्षण गराई लगत कटाका लागि महालेखापरीक्षकको कार्यालयमा पठाइनेछ ।</li> <li>बेरुजु फछ्यौटको गर्ने गराउने कार्यमा लेखापरीक्षण समितिलाई सक्रिय बनाइनेछ ।</li> </ul>	
६.४	बेरुजुको लगत र प्रगति विवरण			
६.४.१	बेरुजुको लगत अध्यावधिक रूपमा राख्ने व्यवस्था मिलाइनेछ ।	<ul style="list-style-type: none"> <li>बेरुजुको लगत नराखिने एवम् अध्यावधिक नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>लेखापरीक्षण प्रतिवेदनमा औल्याएका बेरुजु र बेरुजु फछ्यौटको लगत राख्ने व्यवस्था गरिनेछ ।</li> <li>आन्तरिक तथा अन्तिम लेखापरीक्षणको बेरुजुको लगत अलग अलग राखिनेछ ।</li> <li>बेरुजुको लगत राख्ने कार्य सूचनाप्रविधि प्रणालीमा आधारित बनाइनेछ ।</li> </ul>	लेखा समिति लेखा शाखा
६.४.२	बेरुजु फछ्यौटको प्रगति विवरण आवधिक रूपमा तयार गरी सभामा पेश गरिनेछ ।	<ul style="list-style-type: none"> <li>बेरुजु फछ्यौटको प्रगति विवरण तोकिएको ढाँचा र समयमा तयार नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>लेखापरीक्षणबाट कायम भएको चालू वर्षको र विगत वर्षको फछ्यौट भएको र फर्झिन बाँकी बेरुजु रकम समेत खुलाई मासिक, अर्ध वार्षिक, वार्षिक प्रगति प्रतिवेदन तयार गरिनेछ ।</li> <li>बेरुजु फछ्यौटको प्रगति विवरण तोकिएको ढाँचा र समयमा तयार गरिनेछ ।</li> <li>बेरुजु फछ्यौटको प्रगति विवरण गाउँ सभामा पेश गरी छलफल गराई आवश्यक निर्णय र निर्देशन कार्यान्वयन</li> </ul>	लेखा समिति प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			गरिनेछ ।	
६.४.३	कारोवारमा संलग्न पदाधिकारीले जिम्मेवारीबाट अलग हुँदा बेरुजु फछ्यौटको विवरण बरबुभारथ गर्ने व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>बेरुजु फछ्यौट गरि रमाना वा अवकाश लिनसक्ने ।</li> <li>जिम्मेवारीबाट अलग हुँदा बरबुभारथ नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कारोवारमा संलग्न पदाधिकारी सरुवा, बढुवा वा अन्य कारणले जिम्मेवारीबाट अलग हुँदा बेरुजु फछ्यौट गराएर मात्र रमाना दिइनेछ ।</li> <li>तत्कालै बेरुजु फछ्यौट गर्न गराउन नसकिने हकमा सम्बन्धित व्यक्तिबाट लेखापरीक्षणबाट देखिएका कैफियत सम्बन्धमा जवाफ प्रतिक्रिया लिएर मात्र रमाना दिइनेछ ।</li> <li>साविकका जिम्मेवार अधिकारी र आर्थिक कारोवारमा संलग्न पदाधिकारी बेरुजु फछ्यौट नहुँदै सरुवा, बढुवा वा अन्य कारणले कार्यालयमा नरहने भएमा बेरुजु फछ्यौट सम्बन्धी कागजात हालको जिम्मेवार व्यक्तिलाई हस्तान्तरण गरी हालको अधिकारीले जिम्मेवारी बहन गर्नेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा

- क) आन्तरिक लेखापरीक्षण, अन्तिम लेखापरीक्षण, सम्परीक्षण तथा बेरुजु फर्छ्यौट तथा बेरुजुको लगत र प्रगति विवरण तयार गर्ने गराउने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- ख) लेखापरीक्षण तथा बेरुजु फछ्यौटसँग सम्बन्धित सम्पूर्ण कार्यको कार्यालयमा अभिलेखिकरण गरि महालेखापरीक्षकको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, स्थानीय लेखा समिती र राजस्व समितिमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद- ७: आयोजना व्यवस्थापन

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
७.१	सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने ।	<ul style="list-style-type: none"> <li>आयोजना सर्वेक्षण गर्दा कुनै समूहको दबाव वा प्रभाव हुन सक्ने</li> <li>सर्वेक्षण तथा विस्तृत आयोजना प्रतिवेदन तयारी कार्यमा कमजोरी वा त्रुटी हुन सक्ने ।</li> <li>ठिलाई हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आयोजनाको सामाजिक, आर्थिक, पर्यावरणिय प्रभाव र समुदायहरूलाई आयोजनाको बारेमा जानकारी गराइनेछ ।</li> <li>कार्यको प्रकृति अनुसार योग्य जनशक्ति खटाइनेछ ।</li> <li>लाभको केही अंश स्थानीयमा वितरण गर्ने व्यवस्था गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
७.२	खरिदका सम्पूर्ण चरण पूरा गरेर मात्र कार्यारम्भ गरिनेछ ।	<ul style="list-style-type: none"> <li>पूर्वतयारी विना (Detail Project Report, Environmental Impact Assessment, IEE, Site clearance नभई) ठेक्का सम्झौता भई कार्यारम्भ हुन नसक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>DPR, EIA, IEE, Site clearance सहित मध्यमकालीन खर्च संरचना र आयोजना बैंकमा सूचिकृत आयोजनाको मात्र ठेक्का प्रक्रिया अघि बढाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
७.३	खरिदको कार्यतालिका अनुसार समयबद्ध कार्य गरिनेछ ।	<ul style="list-style-type: none"> <li>वस्तुनिष्ठ कार्यतालिका तयार नहुनु र भएका कार्यतालिका बमोजिम कार्य नहुनु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>Bill of Quantity बमोजिमको कार्यतालिका तयार गराउने ।</li> <li>परिपालन सम्बन्धमा नियमित अनुगमन गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
७.४	नापजाँच (Measurement) तथा अन्तरिम बिल (Running Bill) भुक्तानी गर्ने	<ul style="list-style-type: none"> <li>सही नाप जाँच नहुनु ।</li> <li>गुणस्तर परीक्षण नहुनु ।</li> <li>तोकिएको समय भित्र भुक्तानी नहुनु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थलगत जाँचका आधारमा नापी गरिनेछ ।</li> <li>समझौताको उल्लिखित समय भित्र भुक्तानी गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख लेखा शाखा
७.५	म्याद थप तथा भेरियसन आदेश	<ul style="list-style-type: none"> <li>समयमा नै पर्याप्त पुष्ट्याई र कारण सहित म्याद थपका लागि निवेदन नआउनु ।</li> <li>भेरियसन आदेश गाउँइ कार्य</li> </ul>	<ul style="list-style-type: none"> <li>समयमा नै म्यादथपका लागि पर्याप्त पुष्ट्याई र कारण सहित प्रक्रिया शुरू गरिनेछ ।</li> <li>म्याद थप तथा भेरियसन आदेश</li> </ul>	कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		<ul style="list-style-type: none"> <li>गराउने ।</li> <li>Scope बाहिरको भेरियसन आदेशका लागि पेश हुने ।</li> </ul>	सम्बन्धी निर्देशिका तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।	
७.६	कार्य स्वीकार तथा अन्तिम बिल भुक्तानी	<ul style="list-style-type: none"> <li>सम्झौता अनुसारको कार्य सम्पन्न गाउँ अन्तिम बिलको लागि भुक्तानी माग हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>मूल्य सूची (BoQ), Design, नक्सासँग कार्य सम्पन्न प्रतिवेदन भिडान गरी मात्र भुक्तानी गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख लेखा शाखा
७.७	कार्यसम्पन्न प्रतिवेदन	<ul style="list-style-type: none"> <li>निर्धारित समयभित्र पुरा गर्नुपर्ने जिम्मेवारी पुरा गराइ कार्य सम्पन्न प्रतिवेदन पेश गराउने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थलगत अनुगमन, परीक्षण गरेरमात्र कार्यसम्पन्न प्रतिवेदन पास गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख

- क) आयोजना व्यवस्थापन सम्बन्धी प्रमुख जिम्मेवारी योजना शाखा तथा प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- ख) आयोजना व्यवस्थापनको आवश्यक अभिलेखिकरण गर्नुका साथै संघ तथा प्रादेशिक अर्थ मन्त्रालय, अन्य विषयगत मन्त्रालय तथा राष्ट्रिय योजना आयोगमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद- द: सार्वजनिक खरिद व्यवस्थापन

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
द.१	खरिद कार्यको आवश्यक व्यवस्था तथा तयारी			
द.१.१	खरिद शाखा/इकाईको सञ्चालन गरिनेछ।	<ul style="list-style-type: none"> <li>स्थापना नहुनु</li> <li>विज्ञ कर्मचारीको अभाव</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकालाई आवश्यक पर्ने माल सामान वा सेवा खरिद गर्दा खरिद कार्य गर्ने वा गराउने जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने हुँदा खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्यको ज्ञान भएको कर्मचारी खरिद अधिकारी तोकिनेछ, र सो कार्यका लागि छुटौ शाखा वा इकाई स्थापना गरी कर्मचारीलाई खरिदसम्बन्धी विशिष्टिकृत तालिम प्रदान गरिनेछ।</li> </ul>	<p>प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख प्रशासन शाखा</p>
द.१.२	खरिद कार्यको व्यवस्थापन गर्ने प्रचलित कानूनद्वारा तोके अनुसारको संस्थागत व्यवस्था गरिनेछ।	<ul style="list-style-type: none"> <li>प्रचलित कानूनले तोके अनुसार खरिद नियमावली तर्जुमा नगर्ने।</li> <li>खरिद एकाइ तथा कर्मचारीको व्यवस्था नगरिने।</li> <li>विज्ञ कर्मचारीको अभावमा खरिद कार्य प्रभावित हुने</li> <li></li> </ul>	<ul style="list-style-type: none"> <li>सार्वजनिक खरिद ऐन, २०६३ को पालना गर्नुपर्ने। साथै ऐनको अधिनमा रही खरिद नियमावली बनाई लागू गरिनेछ।</li> <li>खरिद कार्यबोध र कार्य प्रकृतिको आधारमा खरिद एकाइको स्थापना गर्ने।</li> <li>खरिद कार्य सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकेको योग्यता भएको र खरिद कार्य सम्बन्धी ज्ञान भएको वा तालिम प्राप्त गरेको कर्मचारीबाट गराइनेछ।</li> <li>कर्मचारीलाई खरिद सम्बन्धी आवश्यक तालिम उपलब्ध गराइनेछ।</li> </ul>	<p>प्रमुख प्रशासकीय अधिकृत, लेखा शाखा प्रशासन शाखा</p>
द.१.३	सार्वजनिक खरिद ऐन र नियमावलीले तोकेको विधि	<ul style="list-style-type: none"> <li>व्यक्ति वा कम्पनी विशेषको हित अनुकूल खरिद</li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद कार्यको प्रकृतिका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८</li> </ul>	<p>प्रमुख प्रशासकीय अधिकृत, खरिद इकाई</p>

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	अनुसार मात्र खरिद कार्य हुनेछ ।	<ul style="list-style-type: none"> <li>स्पेशिफिकेशन तयार हुने ।</li> <li>खरिद सम्बन्धी आवश्यक तयारी कार्यहरु नगरिने वा यथासमयमा नगरिने ।</li> <li>खरिद कानूनमा तोके बमोजिमको आवश्यक खरिद विधि छनौट नगर्ने ।</li> <li>प्रतिस्पर्धा सीमित हुने गरी खरिद कार्य टुक्रा टुक्रा पारी खरिद गरिने ।</li> <li>आवश्यक व्यवस्था नभए तापनि खरिद प्रकृया शुरु गरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>मा व्यवस्था गरिएका खरिद विधिको मात्र प्रयोग गरिनेछ ।</li> <li>खरिद आवश्यकताको पहिचान, आपूर्तिकर्ताको उपलब्धता, अधिल्ला वर्धहरुमा भएको समान प्रकृतिको खरिद प्रक्रियाको अध्ययन, खरिदको विवरण, परिमाण र क्षेत्र, खरिद समूहमा विभाजन वा प्याकेज निर्माण, खरिदको आर्थिक स्रोत र रकमको पहिचान, खरिद विधिको छनौट, बोलपत्र योग्यता वा पूर्व योग्यताको कारबाहीको आवश्यकता आदि ।</li> <li>खरिद कार्यप्रकृति अनुसार आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था वा सेवा प्रदायकको योग्यताको आधारमा छुट्टाछुट्टै मौजुदा सूची तयार गर्ने ।</li> <li>प्रमुख प्रशासकीय अधिकृतले खरिद तयारी कार्यको जिम्मेवारी तोक्ने ।</li> <li>मालसामान, निर्माण कार्य, सेवा खरिद तथा परामर्श सेवा खरिद गर्ने कार्य सार्वजनिक खरिद ऐन नियमावलीमा तोकिएबमोजिम खरिद मूल्यको आधारमा बोलपत्र, सिलवन्दी दरभाउपत्र, सोभै खरिद, उपभोक्ता समिति, अमानत लगायतका तोकिएको खरिद विधि छनौट गरी खरिद कार्य गरिनेछ ।</li> <li>कानूनद्वारा कर नलाग्ने वा कर छुट भएको रकमसम्म वा दुर्गम क्षेत्र भनी तोकेको जिल्लाको खरिद कार्य बाहेक स्थायी लेखा</li> </ul>	योजना शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्थाबाट खरिद गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>• मालसामान, निर्माण कार्य र सेवा खरिद कार्य गर्दा प्रतिस्पर्धा सीमित हुने गरी टुक्रा टुक्रा पारी खरिद गरिने छैन ।</li> <li>• खरिदको लागि आवश्यक बजेट र निर्माणस्थलको व्यवस्था नभई खरिद सम्बन्धी काम कारबाही शुरु गरिनेछैन ।</li> <li>• खरिद गर्दा नेपालमा उत्पादित मालसामानलाई प्राथमिकता दिइनेछ ।</li> <li>• खरिद एकाइ प्रमुख र लेखा प्रमुखले कार्यालयको खरिद प्रकृया नियमानुसार भएकोवारे निरन्तर सुपरिवेक्षण गरिनेछ ।</li> </ul>	
८.१.४	खरिद कानून (सा.ख.नि., २०६४ को नियम ७ र ८), गाउँपालिकाको आवश्यकता र विनियोजित रकमको आधारमा खरिद योजना/गुरुयोजना तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• विस्तृत योजना तयार नहुने ।</li> <li>• यथार्थतामा आधारित नहुने ।</li> <li>• योजना अनुसारको स्रोत सुनिश्चितता नहुने ।</li> <li>• आवश्यकता अनुसारको बजेट विनियोजन नहुनु ।</li> <li>• खरिद ऐन नियमावली अनुसारको वार्षिक खरिद योजना र खरिद गुरु योजना तयार नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• जिम्मेवारी तोकिनेछ ।</li> <li>• सार्वजनिक खरिद नियमावली, आर्थिक कार्यविधि ऐन र नियमावली तथा बजेट तर्जुमा दिग्दर्शनका व्यवस्थाहरू तथा थप आवश्यक उपायहरू अवलम्बन गरिनेछ ।</li> <li>• वार्षिक १० लाख रुपैयाभन्दा बढी रकमको खरिद कार्य गर्दा वार्षिक खरिद योजना अनिवार्य रूपमा तयार गरिनेछ ।</li> <li>• वार्षिक १० करोड रुपैयाभन्दा बढी रकमको खरिद कार्य गर्दा र बहुवर्षीय योजनाका लागि खरिद गर्दा खरिद गुरुयोजना तयार गरी तोकिएको अधिकारीबाट स्वीकृत गराइनेछ ।</li> <li>• खरिद गुरु योजना तयार गरेकोमा सो</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख खरिद इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>योजना समेतलाई आधार लिई वार्षिक खरिद योजना तयार गरिनेछ ।</li> <li>खरिद गुरुयोजना र वार्षिक खरिद योजना तयार गर्ने जिम्मेवार कर्मचारी तोकिनेछ ।</li> </ul>	
८.१.५	खरिद कार्यमा संलग्न पदाधिकारीको आचर संहिता बनाइनेछ ।	<ul style="list-style-type: none"> <li>खरिद इकाइमा कार्य गर्ने कर्मचारी व्यवसायिक खरिद कार्य</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाको लागि हुने सार्वजनिक खरिद कार्यमा संलग्न हुने वा जिम्मेवारी पाएको पदाधिकारी वा कर्मचारीले सार्वजनिक खरिद ऐन, २०६३ को परिच्छेद ८ मा उल्लेख गरिएको आचरण कायम राखी कार्य गरिनेछ ।</li> </ul>	कार्यपालिका प्रमुख प्रशासकीय अधिकृत
८.२	लागत अनुमान सम्बन्धी नियन्त्रण			
८.२.१	लागत अनुमान तयार गरेर मात्र मालसामान, निर्माण कार्य र सेवा खरिद कार्य गरिनेछ ।	<ul style="list-style-type: none"> <li>मालसामान, निर्माण कार्य र सेवा खरिदको लागि लागत अनुमान तयार नगरिने ।</li> <li>लागत अनुमान तयार गर्ने जनशक्तिमा दक्षताको अभाव</li> </ul>	<ul style="list-style-type: none"> <li>तोकेको रकमभन्दा बढीको मालसामान, निर्माण कार्य र सेवा खरिद गर्नु अघि खरिद ऐन नियमावलीमा उल्लेख भएका विषय दृष्टिगत गरी अनिवार्य रूपमा लागत अनुमान तयार गरिनेछ ।</li> <li>कुनै आ.ब.को लागि स्वीकृत भएको लागत अनुमान अनुसार खरिद कार्य नभएमा पछिल्ला आ.ब.मा नियमावलीमा तोकेको प्रक्रिया अपनाई अध्यावधिक गरिनेछ ।</li> <li>लागत अनुमानको तयारी आन्तरिक जनशक्तिबाट गराउने । यदि दक्ष जनशक्तिको अभाव भएमा अन्य निकायको सहयोग लिई तयार गरिनेछ । खरिद एकाइ प्रमुखले खरिद नियमावली अनुसारको कार्यहरू पूरा गरी लागत अनुमान भएको सुनिश्चित गरी स्वीकृतिको लागि पेश गर्नेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत खरिद इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
८.२.२	मालसामान, निर्माण कार्य र सेवा खरिदको लागत अनुमान तयार गर्दा खरिद नियमावलीको प्रावधान बमोजिम नगरिने । तोकिएको दरभाउ, नर्मस, दर विश्लेषण, कार्यविधि आदिको पालना नगरिने । प्रक्रिया पुरा भएको सुनिश्चित गाडी लागत अनुमान स्वीकृत गरिने । अधिकार नभएको अधिकारीबाट लागत अनुमान स्वीकृत गरिने		<ul style="list-style-type: none"> <li>● लागत अनुमान तयार गर्दा खरिद नियमावलीको प्रावधान बमोजिम नगरिने ।</li> <li>● तोकिएको दरभाउ, नर्मस, दर विश्लेषण, कार्यविधि आदिको पालना नगरिने ।</li> <li>● प्रक्रिया पुरा भएको सुनिश्चित गाडी लागत अनुमान स्वीकृत गरिने ।</li> <li>● अधिकार नभएको अधिकारीबाट लागत अनुमान स्वीकृत गरिने</li> </ul> <ul style="list-style-type: none"> <li>● निर्माण कार्यको लागत अनुमान तयार गर्दा निम्नानुसार गरिनेछः           <ul style="list-style-type: none"> <li>● स्वीकृत नर्मस, दर विश्लेषणको आधारमा लागत अनुमान तयार गरिनेछ ।</li> <li>● निर्माण सामग्रीको दरभाउ, मेशिन तथा उपकरणको भाडा वा कामदारको ज्याला निर्धारण गर्दा दररेट निर्धारण समितिले तोकेको दररेटको आधारमा गरिनेछ ।</li> <li>● निर्माण कार्यको डिजाइन, ड्रईडिङ्को जाँच लागत अनुमान तयार गर्ने प्राविधिकभन्दा एक तह माथिको प्राविधिक वा प्राविधिकहरूको समूहलाई गर्न लगाई कुनै बुटी भएमा सच्याइनेछ । मालसामानको लागत अनुमान तयार गर्दा नियमावली अनुसार आफै वा जिल्लाको अन्य सार्वजनिक निकायले सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय बजार वा अन्य बजारको प्रचलित दरभाउ र सामान आपूर्ति अनुमानित ढुवानी खर्च, उद्योग वाणिज्य सङ्घले जारी गरेको दररेट आदि लाई आधार लिइनेछ ।</li> <li>● परामर्श सेवाको लागत अनुमान तयार गर्दा खरिद नियमावली अनुसार तोकेको नर्मस, सम्बन्धित परामर्श सेवाको कार्यक्षेत्रगत शर्त, परामर्शदाताको जनशक्तिको पारिश्रमिक, भ्रमण, सञ्चालन खर्च, तालिम गोष्ठी आदि खर्चलाई ध्यान दिइनेछ ।</li> <li>● अन्य सेवा तर्फको सवारी साधन, मेशिनरी</li> </ul> </li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, खरिद इकाई प्रमुख

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>औजार आदि भाडामा लिने, मालसामान मर्मत सम्भार र घर भाडा र सेवा करार आदिको लागत अनुमान तयार गर्दा खरिद नियमावलीमा उल्लेखित कार्यविधि र आधार पूरा गरी गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>• लागत अनुमान जाँच तथा स्वीकृत गर्ने अधिकारीले तोकिएको आधारबाट लागत अनुमान तयार भएको सुनिश्चित गरिनेछ ।</li> <li>• अधिकार प्राप्त अधिकारीले तयारीको प्रक्रिया पुरा भएको सुनिश्चित गरी लागत अनुमान स्वीकृत गर्नेछ ।</li> </ul>	
८.२.३	ड्रइङ, डिजाइन, स्पेशिफिकेशन तथा लागत अनुमान तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• खरिद गर्ने मालसामान, निर्माण कार्य र सेवाको विवरण र स्पेसिफिकेशन तयार नगरिने ।</li> <li>• यथार्थ परक दररेट उपलब्ध नहुनु ।</li> <li>• विषयवस्तु अनुसारको विज्ञताको अभाव हुनु ।</li> <li>• प्रवृत्तिको समस्या</li> </ul>	<ul style="list-style-type: none"> <li>• सार्वजनिक खरिद नियमावली २०६४ बमोमिज ड्रइङ, डिजाइन, स्पेशिफिकेशन तथा लागत अनुमान सम्बन्धी मापदण्ड तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।</li> <li>• मालसामान, निर्माण कार्य वा सेवा आदिको स्पेसिफिकेशन, योजना, नक्शा, डिजाइन, विशेष आवश्यकता वा अन्य विवरणहरु तयार गरिनेछ । सम्बन्धित मालसामान, निर्माण कार्य वा सेवाको वस्तुगत प्राविधिक तथा गुणस्तरजन्य विशेषता र कामको आधारमा विवरण तयार गरिनेछ ।</li> <li>• विवरणमा मालसामान, निर्माण कार्य वा सेवाको खास ब्राण्ड, ट्रेडमार्क, नाम, पेटेण्ट, डिजाइन, प्रकार आदि विशेषताहरु स्पष्टरूपमा बुझिने गरी उल्लेख गरिनेछ । तर, प्रतिस्पर्धालाई सीमित गर्ने गरी उत्पत्ति वा उत्पादकको नाम र खास प्रकारको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख खरिद इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			विवरण, आधार, सङ्केत वा शब्दावली उल्लेख गरिनेछैन ।	
द.३	<b>बोलपत्र सम्बन्धी नियन्त्रण कार्यविधि</b>			
द.३.१	बोलपत्र आह्वान, स्वीकृति, सम्भौता र कार्यादेश सिलसिलेवार रूपमा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>बोलपत्र सम्बन्धी चरणबद्ध प्रक्रिया तथा कार्यविधि पालना नगरिने ।</li> <li>खुल्ला र भेदभाव रहीत बोलपत्र प्रक्रिया नअपनाइने ।</li> <li>बोलपत्र आह्वान गर्दा डिलासुस्ती, मिलोमतो, प्रक्रियागत कमजोरी, न्यून क्षमता लगायतका जोखिमहरू हुनु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>विद्युतीय खरिद प्रणाली e-GP को अवलम्बन गरिनेछ ।</li> <li>खरिद ऐन र नियमावलीको पालना गरिनेछ ।</li> <li>नमूना बोलपत्र कागजात अर्थात Standard Bid Document को प्रयोग गरिनेछ ।</li> <li>तोकिए बमोजिम रकम वा खरिद प्रकृति अनुसार बोलपत्रको प्रकृया, चरण र पूर्व योग्यता सम्बन्धी प्रक्रियाहरु अवलम्बन गरिनेछ ।</li> <li>बोलपत्र सम्बन्धी आवश्यक कागजात र कार्यविधि अपनाई बोलपत्र आह्वान गरिनेछ ।</li> <li>योग्य बोलपत्रदातालाई विना भेदभाव खरिद प्रक्रियामा सहभागी हुने समान अवसर प्रदान गरिनेछ ।</li> <li>जिम्मेवार अधिकृत र खरिद एकाई प्रमुखले बोलपत्र प्रकृयावारे सुनिश्चित गरी बोलपत्र कार्य अधि वढाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख, लेखा शाखा
द.३.२	बोलपत्र आह्वान गर्दा तोकिए बमोजिमको खरिद कागजात तथा शर्त छनौट गरी सूचना आह्वान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>स्वीकृत बोलपत्र सम्बन्धी कागजात तथा शर्तहरु छनौट गाडी बोलपत्र आह्वान गरिने ।</li> <li>बोलपत्रको सूचना सार्वजनिक नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद नियमावलीमा उल्लेखित कुराहरु खुलाई बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक पत्र पत्रिकामा प्रकाशन गरिनेछ ।</li> <li>अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, प्रशासन लेखा र योजना शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		<ul style="list-style-type: none"> <li>बोलपत्रको सूचना तोकिएको कार्यालयको वेबसाइटमा नराखिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रकाशन गरिनेछ।</li> <li>बोलपत्रको सूचना स्थानीय तहको वेबसाइटमा राखिनेछ।</li> <li>सूचना सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा राख्न सकिनेछ।</li> <li>खरिद एकाइ प्रमुखले उक्त बमोजिम सञ्चार माध्यमबाट सूचना प्रकाशित गराउनेछ।</li> <li>जिम्मेवार अधिकृत र खरिद एकाइ प्रमुखले नियमावलीको व्यवस्था पूरा भएको सुनिश्चित भए पछि बोलपत्र कार्य अघि बढाउनेछ।</li> <li>खरिद सम्झौता छनौट गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी भएको नमूना बोलपत्र सम्बन्धी कागजातलाई आधार लिइनेछ।</li> <li>सार्वजनिक खरिद अनुगमन कार्यालयबाट नमूना कागजात जारी नभएको अवस्थामा आफुलाई आवश्यक परेको खरिद कार्यको सम्झौता सहितको कागजात तयार गरिनेछ।</li> <li>खरिद एकाइ प्रमुखले बोलपत्र आह्वान गर्नु अगावै उपयुक्त बोलपत्र सम्बन्धी कागजात छनौट गरिएको सुनिश्चित गरी प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराइनेछ।</li> </ul>	
८.३.३	बोलपत्र खोल्ने, परीक्षण गर्ने कार्य कानूनद्वारा तोकिए	<ul style="list-style-type: none"> <li>बोलपत्र खोल्ने र परीक्षण गर्ने कार्य ऐनको प्रावधान</li> </ul>	<ul style="list-style-type: none"> <li>बोलपत्र पेश गर्ने अन्तिम मिति र समय समाप्त भएको लगतै सोही दिन बोलपत्र अधिकृत, प्रशासन</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, प्रशासन

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	बमोजिम गरिनेछ ।	बमोजिम नगरिने ।	<ul style="list-style-type: none"> <li>सम्बन्धी कागजातमा उल्लेखित समय र स्थानमा तोकिए बमोजिम प्रक्रियाहरु अपनाई बोलपत्रहरु खोलिनेछ ।</li> <li>खोलिएको बोलपत्र सम्बन्धी कागजातमा जमानत रकम (विड बण्ड ) र आवश्यक कागजात पेश भएको यकिन गरी मुचुल्का तयार गरिनेछ ।</li> <li>उपलब्ध भएसम्म बोलपत्रदाता, निजका प्रतिनिधि वा नजिकको कार्यालयको प्रतिनिधिको सहभागिता गराइनेछ ।</li> </ul>	लेखा र योजना शाखा
८.३.४	खरिद कानून बमोजिम बोलपत्रको मूल्याङ्कन गराई बोलपत्र स्वीकृत गरिनेछ ।	<ul style="list-style-type: none"> <li>बोलपत्रको मूल्याङ्कन तोकिए बमोजिम समितिबाट नहुने ।</li> <li>बोलपत्र स्वीकृति तोकिएको तहको अधिकारीबाट नगरिने ।</li> <li>बोलपत्र स्वीकृत गर्दा कार्य प्रकृया पूरा नगरिने ।</li> <li>विज्ञताको अभाव, पूर्वाग्रह पूर्ण मूल्याङ्कन ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कानून बमोजिम ग्राह्य वा योग्य बोलपत्रहरु मूल्याङ्कन प्रक्रियामा समावेश गरी मूल्याङ्कन समितिबाट मूल्याङ्कन गराइनेछ ।</li> <li>बोलपत्रको मूल्याङ्कन गर्दा सोको आधार र तरिका समेत खुल्ने गरी समितिबाट प्रतिवेदन प्राप्त गरिनेछ ।</li> <li>समितिको सिफारिसमा न्यूनतम मूल्याङ्कित सारभूतरूपमा प्रभावग्राही बोलपत्र अधिकार प्राप्त अधिकारीबाट खरिद कानून बमोजिम स्वीकृत गरिनेछ ।</li> <li>बोलपत्र छनौट भएको बोलपत्रदातालाई बोलपत्र स्वीकृत गर्ने आशयपत्र दिइनेछ । तोकिएको समयभित्रै बोलपत्र मूल्याङ्कन प्रक्रिया सम्पन्न गरिनेछ ।</li> <li>खरिद शाखा प्रमुखले खरिद प्रकृया पूरा भएको सुनिश्चित गरी स्वीकृत गराउनेछ ।</li> <li>बोलपत्र मूल्याङ्कन समितिमा सम्बन्धित</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत,

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
D.३.५	नियमानुसार बोलपत्र स्वीकृति, खरिद सम्भौता तथा कार्यादेश तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>समयमा स्वीकृति, सम्भौता र कार्यादेश नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>विषय विज्ञको संलग्नता गराइनेछ ।</li> <li>बोलपत्र सम्बन्धी कागजातमा भएको समय सिमा भित्र कार्य गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
D.३.६	कार्यारम्भ (Mobilization)	<ul style="list-style-type: none"> <li>पूर्व तयारी विना (DPR, EIA, IEE, Site clearance नभई) ठेक्का सम्भौता भई कार्यारम्भ हुन नसक्नु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>DPR, मुआव्जा, EIA, IEE, Site clearance गरी मात्र खरिद प्रक्रिया अघि बढाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
D.३.७	अन्तरिम भुक्तानी	<ul style="list-style-type: none"> <li>सही नाप जाँच नहुनु ।</li> <li>गुणस्तर परीक्षण नहुनु ।</li> <li>तोकिएको समय भित्र भुक्तानी नहुनु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थलगत जाँचका आधारमा नापी गरिनेछ ।</li> <li>सम्भौताको उल्लिखित समय भित्र भुक्तानी गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
D.३.८	अन्तिम भुक्तानी तथा कार्य सम्पन्न प्रतिवेदन	<ul style="list-style-type: none"> <li>सम्भौता अनुसारको कार्य सम्पन्न गाउँ अन्तिम बिलको लागि भुक्तानी माग हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>BoQ, Design, नक्सासँग कार्य सम्पन्न प्रतिवेदन भिडान गरी मात्र भुक्तानी गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत/योजना प्रमुख
D.४	खरिद कार्यमा सूचना प्रविधिको प्रयोग			
D.४.१	खरिद सम्बन्धी तथ्याङ्क तथा सूचनाहरु एवम् कागजात कम्प्यूटर प्रणालीमा अध्यावधिक गरी राखिनेछ ।	<ul style="list-style-type: none"> <li>खरिद सम्बन्धी तथ्याङ्क, सूचना एवम् कागजात तोकिएको कम्प्यूटर प्रणालीमा नराखिने र अध्यावधिक नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद एकाइ प्रमुखले खरिद सम्बन्धी कागजात, तथ्याङ्क, सूचना (खरिद योजना तयारी, खरिद आवश्यकताको निर्धारण, आपूर्तिकर्ताको मौजुदा सूची, लागत अनुमान तथा खरिद कागजात तयार गर्ने, खरिद प्याकेज निर्धारण गर्ने, स्पेशिफिकेशन तोक्ने आदि) तयार गर्न तोकिएको सफ्टवेयर वा कम्प्यूटर प्रणाली उपयोग गर्ने र सुरक्षित तथा अध्यावधिक रूपमा राख्ने प्रवन्ध गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाइ
D.४.२	कानूनद्वारा तोकिए बमोजिम विद्युतीय सञ्चारको माध्यमबाट	<ul style="list-style-type: none"> <li>तोकिए बमोजिम विद्युतीय सञ्चारको माध्यमबाट खरिद</li> </ul>	<ul style="list-style-type: none"> <li>विद्युतीय माध्यमबाट खरिद कारबाही गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	खरिद कारवाही गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• सम्बन्धी कारवाही नगरिने ।</li> </ul>	<p>आधिकारिक विद्युतीय खरिद प्रणालीमा आवद्ध भई सो पोर्टलमा दर्ता भई खरिद कारोबार सञ्चालन गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>• सार्वजनिक खरिद ऐन नियमावली बमोजिम तोकिएको रकमभन्दा बढीको निर्माण कार्य वा मालसामान तथा परामर्श सेवा खरिद गर्दा अनिवार्य रूपमा विद्युतीय खरिद प्रणालीबाट गरिनेछ ।</li> </ul>	इकाइ
८.४.३	खरिद सम्झौता गर्दा तोकिए बमोजिमको आवश्यक प्रक्रिया पूरा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• खरिद सम्झौता गर्ने कार्य तोकिए बमोजिम नगरिने ।</li> <li>• कार्य सम्पादन जमानत नलिने ।</li> <li>• तोकिएको अवस्थामा जमानत जफत नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• फुटकर खरिद बाहेको खरिद सम्बन्धमा खरिद ऐन नियमको अधिनमा रही खरिद सम्झौता गरिनेछ ।</li> <li>• खरिद सम्झौता गर्दा खरिद कागजातमा उल्लेखित शर्तहरु समावेश गरिनेछ ।</li> <li>• खरिद सम्झौता गर्नु अघि खरिद ऐन बमोजिम तोकिएको ढाँचाको कार्यसम्पादन जमानत लिइनेछ । सम्झौता गर्नेले सम्झौता बमोजिम काम शुरु गाउँमा, बीचैमा छोडेमा वा सम्झौता बमोजिम कामको प्रगति गाउँमा खरिद कानून बमोजिम कारवाही गरी सम्झौता अन्त्य गरी प्राप्त कार्य सम्पादन जमानत जफत गरिनेछ ।</li> <li>• सम्झौताको शर्तमा व्यवस्था भए बमोजिम मात्र परिचालन पेशकी (मोविलाईजेसन एडभान्स ) बैंक जमानत अग्रिम रूपमा लिई मात्र दिइनेछ ।</li> <li>• बैंकजमानतको म्याद नियन्त्रणखाता राखी नियमित गिाउँनी गरी म्याद समाप्त नहुँदै</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			नविकरण गराइनेछ ।	
८.५	सिलबन्दी दरभाउपत्र र सोभै खरिद			
८.५.१	मौजुदा सूचीबाट मात्र सार्वजनिक खरिद गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ विपरित भई अनियमितता हुनसक्ने ।</li> <li>कानूनका छिद्र खोजी सोही अनुसार कार्य हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>फुटकर एवं सोभै खरिद गर्ने प्रयोजनका लागि निर्माण व्यवसायी, सेवा प्रदायक, आपूर्तिकता, परामर्शदाता एवं गैरसरकारी संघसंस्थाहरूको मौजुदा सूची तयार गर्ने र अद्यावधिक गरिनेछ ।</li> </ul>	खरिद इकाई प्रशासन शाखा
८.५.२	सिलबन्दी दरभाउपत्रबाट खरिद गर्दा खरिद कानूनमा तोकिएको प्रकृया पूरा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>खरिद कानूनको दरभाउपत्र सम्बन्धी कार्यविधि पालना नगरिने ।</li> <li>दरभाउपत्रको सूचना तोकिए बमोजिम सार्वजनिक नहुने ।</li> <li></li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद ऐन नियमावलीमा तोकिए बमोजिम २० लाख रुपैयाको रकमगत सीमाभित्र रही मात्र मालसामान, निर्माण कार्य वा अन्य सेवा सिलबन्दी दरभाउपत्रद्वारा खरिद गरिनेछ ।</li> <li>सिलबन्दी दरभाउपत्र माग गर्नु अघि खरिद गर्ने मालसामान, निर्माण कार्य वा सेवाको स्पेसिफिकेशन, गुणस्तर, परिमाण, आपूर्तिका शर्तहरु र समय तथा आवश्यक कुराहरु खुलाई दरभाउपत्र फाराम तयार गरिनेछ ।</li> <li>सिलबन्दी दरभाउपत्रको आह्वानको सूचना राष्ट्रिय वा स्थानीयस्तरको पत्रपत्रिकामा तोकिएको अवधि दिई सूचना प्रकाशन गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई
८.५.३	सोभै खरिद सम्बन्धी कार्य तोकिए बमोजिमको अवस्थामा मात्र गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सोभै खरिद गर्दा खरिद ऐन नियमावलीको आवश्यक प्रक्रिया पालना नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>निर्माण कार्य, मालसामान वा परामर्श सेवाको सोभै खरिद गर्ने कार्य सार्वजनिक खरिद ऐन नियमावलीमा उल्लेखित रकमगत सीमाभित्र रही तोकिएको अवस्था वा विशेष परिस्थितिमा मात्र गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सोभै खरिद गर्नुपर्दा मौजुदा सूचीमा रहेका कम्तीमा तीनबटा आपूर्तिकर्ता वा सेवा प्रदायकबाट प्रस्ताव लिएर मात्र खरिद गरिनेछ ।</li> <li>सोभै खरिद गर्दा एक आर्थिक वर्षमा खरिद कानूनले तोकेको रकमभन्दा बढी रकम हुने गरी एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट पटक पटक खरिद गरिनेछैन ।</li> <li>सोभै खरिदका लागि आपूर्तिकर्ता वा सेवा प्रदायकको मौजुदा सूची अद्यावधिक गरिनेछ ।</li> </ul>	
८.६	<b>अन्य खरिद प्रकृया सम्बन्धी नियन्त्रण कार्यविधि</b>			
८.६.१	उपभोक्ता समिति, गैरसरकारी संस्था र अमानतबाट खरिद कार्य गराउँदा कानूनमा तोकिएको अवस्थामा मात्र गराउनु पर्ने ।	<ul style="list-style-type: none"> <li>खरिद कानून विपरित उपभोक्ता समिति वा लाभग्राही समुदायबाट कार्य गराउने ।</li> <li>उपभोक्ता समितिले ठेकेदारबाट काम गराउने ।</li> <li>समितिमा गैर उपभोक्ता संलग्न हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउँदा काममा मितव्ययिता गुणस्तरीयता वा दिगोपना अभिवृद्धि हुने वा परियोजनाले रोजगारीको सृजना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने वा सामान्य प्रकृतिको साना र मर्मत सम्भारको काम मात्र खरिद ऐन नियमावली बमोजिम तोकिएको रकमभित्र रही गराइनेछ ।</li> <li>उपभोक्ता समितिले पालना गर्ने आचारसंहिताको निर्माण र सोको पालनामा कडाइ गरिनेछ ।</li> <li>सम्पादन गरेको कामको अनुगमन र मूल्याङ्कन प्रभावकारी बनाइनेछ ।</li> <li>कार्यरत जनशक्तिबाट गर्न नसकिने जनचेतनासम्बन्धी अभिमुखीकरण, तालिम, सवलिकरण, मूल प्रवाहीकरण जस्ता कार्य</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>स्पष्ट कारण र औचित्य खुलाई गैरसरकारी संस्थाबाट गराइनेछ।</li> <li>सामान्य प्रकृतिको मर्मत सम्भार, सानातिना नियमित कार्य वा सरसफाई जस्ता कार्य अमानतबाट गर्न एक तह माथिको अधिकारीको पूर्व स्वीकृति लिइनेछ।</li> <li>उपरोक्त काम गराउने सम्बन्धी खरिद कानूनको प्रावधान पालना गरिनेछ।</li> </ul>	
८.६.२	निर्माण कार्य र मालसामान तोकिए बमोजिम जाँच गरेर मात्र स्वीकार गर्नु पर्ने ।	<ul style="list-style-type: none"> <li>निर्माण कार्य र मालसामानको जाँच प्रक्रिया पूरा गाउँ स्वीकार गरिनेछ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आपूर्ति गरिएका मालसामान सम्झौतामा उल्लेखित स्पेसिफिकेशन र गुणस्तर बमोजिमको भए नभएको अनिवार्य रूपमा निरीक्षण वा परीक्षण गर्ने गराइनेछ।</li> <li>सम्पन्न निर्माण कार्य, आपूर्ति भएको मालसामान वा प्रदान गरिएको सेवा स्वीकार गर्दा खरिद नियमावली बमोजिमका कुरा समावेश गरी कार्य स्वीकार प्रतिवेदन तयार गर्ने गराइनेछ।</li> <li>सम्बन्धित शाखाले आवश्यक प्रक्रिया पुरा भएको सुनिश्चित गरिनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र सुशासन समिति
८.६.३	बिलविजकको भुक्तानी खरिद ऐन, नियमावली र सम्झौतामा तोकिएको कार्यविधि पूरा भएपछि मात्र दिइनेछ।	<ul style="list-style-type: none"> <li>खरिद सम्बन्धी आवश्यक कागजात तथा प्रक्रियाहरु पूरा नगरिने।</li> <li>प्रकृया पुरा नभए तापनि भुक्तानीको सिफारिस दिइने।</li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद सम्बन्धी बिल/विजकको भुक्तानी दिंदा खरिद सम्झौताको अधीनमा कार्य वा सम्झौता र करारका शर्त पूरा भएको यकिन गरी मात्र सिफारिस गरिनेछ।</li> <li>रनिङ बिल वा अन्य कुनै विलको भुक्तानी गर्दा सम्बन्धितबाट खरिद सम्झौता बमोजिम आवश्यक कागजात पेश गर्न लगाइनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखापरीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>पेश भएको बिल बिजक र कागजात सम्बन्धित अधिकारीले तोकिएको अवधिभित्र नै भुक्तानीको लागि सिफारिस गरिनेछ ।</li> <li>जिम्मेवार अधिकारीले प्रकृया पूरा भएको सुनिश्चित गरी भुक्तानी स्वीकृत गर्ने सम्बन्धित शाखाले आवश्यक प्रक्रिया पूरा भएको सुनिश्चित गरिनेछ ।</li> </ul>	
८.४	निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा सेवा प्रदायकको योग्यता हेरेर मात्र खरिद कार्य अगाडि बढाइनेछ ।	<ul style="list-style-type: none"> <li>अयोग्य निर्माण व्यवसायी, मालसामान आपूर्तिकर्ता तथा सेवा प्रदायक वा परामर्शदातासँग मिलेमतो भई कुशल कार्यसम्पादन हुन नसक्नु ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सार्वजनिक खरिद ऐन, २०६३ अनुरूप कामको प्रकृति अनुसारको योग्यता जाँच गरी योग्यता पुगेका निर्माण व्यवसायी, मालसामान आपूर्तिकर्ता तथा सेवा प्रदायकबाट मात्र खरिद गरिनेछ ।</li> </ul>	खरिद इकाई

- क) खरिद कार्य, लागत अनुमान तयारी र सो को नियन्त्रण, खरिद विधि र सो को नियन्त्रण, बोलपत्र कार्यविधि र सो को नियन्त्रण, सिलबन्दी दरभाउपत्र र सोभै खरिद, अन्य खरिद प्रकृया नियन्त्रण कार्यविधि, खरिद कार्यको परीक्षण तथा भुक्तानी सिफारिस सम्बन्धी नियन्त्रण सम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुखको हुनेछ, भने खरिद कार्यमा सूचना प्रविधिको प्रयोग सम्बन्धी प्रमुख जिम्मेवारी खरिद इकाइ प्रमुख र सूचना प्रविधि अधिकृतको हुनेछ ।
- ख) सार्वजनिक खरिद व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यको आवश्यक अभिलेखिकरण गरी स्थानीय सुशासन समिति, खरिदको रकम र प्रकार अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालय र आवश्यकता अनुसार विभिन्न सम्बन्धित निकायमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद -९: निरीक्षण, सुपरीवेक्षण, अनुगमन तथा मूल्यांकन

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
९.१	निरीक्षण र सुपरीवेक्षण			
९.१.१	स्थानीय तह अन्तर्गतका कार्यालय निर्माण तथा सेवा प्रवाहको नियमित निरीक्षण र सुपरीवेक्षण हुनेछ ।	<ul style="list-style-type: none"> <li>• कागजमा सिमित हुने,</li> <li>• निरीक्षण र सुपरीवेक्षण गरिनुपर्ने विषयहरु स्पष्ट नहुने,</li> <li>• तथ्य र तथ्याङ्क सही तरीकाले संकलन नहुने,</li> </ul>	<ul style="list-style-type: none"> <li>• स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निरीक्षण, सुपरीवेक्षणको लागि तोकेको जिम्मेवारी (प्रमुख, बडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत) तत् पदाधिकारीले तोकेको समयमा पूरा गरी प्रतिवेदन पेश गर्न गरिनेछ ।</li> <li>• प्रशासनिक, आर्थिक, प्राविधिक कार्यको निरीक्षण, सुपरीवेक्षण गर्न कर्मचारी र जनप्रतिनिधिको क्षमता विकास गरिनेछ ।</li> </ul>	गाउँ प्रमुख / प्रमुख प्रशासकीय अधिकृत / शाखा प्रमुख बडाध्यक्ष
९.१.२	निरीक्षण र सुपरीवेक्षणबाट कैफियत देखिएका विषयमा पृष्ठपोषण प्रदान गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• निरीक्षण र सुपरीवेक्षणमा खटिने कर्मचारीमा विषयवस्तु बारे ज्ञान, सीपको कमी हुने,</li> <li>• पृष्ठपोषणको ग्रहणशिलता नहुने</li> </ul>	<ul style="list-style-type: none"> <li>• निरीक्षण र सुपरीवेक्षणका क्रममा देखिएका कैफियतका सम्बन्धमा सम्बन्धित आयोजना प्रमुख, निर्माण व्यवसायी, कर्मचारीसँग छलफल गरी सुधारको लागि सुभाव प्रदान गरिनेछ ।</li> <li>• निरीक्षण गर्दा कार्यालय/आयोजनाको अभिलेख, स्थलगत अवलोकन, सेवाग्राहीसँग अन्तरक्रिया गरी गम्भीर त्रुटि वा कैफियत भेटिएमा तालुक निकायमा प्रतिवेदन गरिनेछ ।</li> <li>• सुशासन, सेवा प्रवाह, सार्वजनिक जवाफदेहिता, स्रोत साधनको मितव्यिता बढाउन नियमित रूपमा निरीक्षण र सुपरीवेक्षण गरी नतिजाका आधारमा दण्ड पुरस्कार कार्यान्वयनमा</li> </ul>	गाउँ प्रमुख/प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			ल्याइनेछ ।	
९.२	अनुगमन तथा मूल्यांकन			
९.२.१	गाउँ प्रमुख/प्रमुख प्रशासकीय अधिकृतले गाउँपालिकाको समग्र नितिजाको अनुगमन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नितिजालाई महत्व नदिने,</li> <li>नितिजाको मुल्यांकन नहुने,</li> <li>प्रक्रियामुखी हुने,</li> </ul>	<ul style="list-style-type: none"> <li>कार्यमूलक बजेट, कार्यमूलक लेखापरीक्षण र नितिजामा आधारित उत्तरदायित्व संयन्त्र निर्माण गरिनेछ ।</li> </ul>	गाउँ कार्यपालिका
९.२.२	गाउँ प्रमुख/प्रमुख प्रशासकीय अधिकृतले गरेको अनुगमन उपर अनुगमन गरी चौमासिक रूपमा निर्देशन गर्ने व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>स्थानीय तहले अनुगमनलाई महत्व नदिने संस्कार, कमजोर अनुगमन हुन सक्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>जनप्रतिनिधिहरूले समेत अनुगमनका औजारहरूको जानकारी दिइनेछ ।</li> <li>अनुगमनलाई व्यवस्थापनको महत्वपूर्ण औजारको रूपमा विकास गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, अनुगमन योजना, अध्यक्ष, वडाध्यक्ष,
९.२.३	अनुगमन तथा मूल्यांकन कार्ययोजना तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कार्यक्रमको अनुगमन, मूल्यांकन नहुँदा कार्यान्वयन प्रभावकारी नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिका भित्र कार्यान्वयन गरिने विकास आयोजनाहरू तथा अन्य गतिविधिहरूको अनुगमन गरी मूल्यांकन प्रतिवेदन पेश गर्न अनुगमन कार्ययोजना बनाई लागू गर्ने ।</li> </ul>	अनुगमन समिति/अनुगमन शाखा
९.२.४	मापनयोग्य अनुगमनका सूचकहरूको विकास एवं प्रयोग गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नजिताको मापन नभई प्रगति विवरण नै प्राप्त नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिका भित्रका प्रशासनिक, आर्थिक तथा विकासमूलक गतिविधिको सुपरिवेक्षण, अनुगमन एवं मूल्यांकनका लागि अनुगमन सूचकको विकास गरी प्रयोगमा ल्याउने ।</li> </ul>	अनुगमन समिति/अनुगमन शाखा

- क) निरीक्षण, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत तथा अनुगमन तथा मूल्यांकन समितिको हुनेछ ।
- ख) निरीक्षण, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकनसँग सम्बन्धित सम्पूर्ण कार्यको अभिलेखिकरणका साथै सम्बन्धित मन्त्रालय, स्थानीय अनुगमन तथा मूल्यांकन समिति तथा आवश्यकता अनुसार अन्य विभिन्न सम्बन्धित निकायमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद- १०: बैक खाता सञ्चालन, हिसाब भिडान र भुक्तानी नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१०.१	<b>बैक खाता सञ्चालन</b>			
१०.१.१	स्थानीय सञ्चित कोष लगायतका विभिन्न कोषहरू सञ्चालन गर्नको लागि आवश्यक स्वीकृति लिई मात्र तोकिएको बैकमा खाता खोली कारोबार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>तोकिएको बैकमा कोष खाताहरू नखोलिने ।</li> <li>खाता खोल्दा को.ले.नि.का.बाट आवश्यक स्वीकृति नलिइने ।</li> <li>खाता सञ्चालन तोकेको पदाधिकारी बाहेक अन्य व्यक्तिबाट हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कानून बमोजिम प्राप्त सबै किसिमको आम्दानी रकम तोकिएको बैकमा ग-४ समूहको स्थानीय सञ्चित कोष खातामा जम्मा गरिनेछ ।</li> <li>स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोषको लागि क्रमशः ग-५, ग-६, ग-७.१ र ग ७. २ समूहको खाता खोलिनेछ ।</li> <li>को.ले.नि.का. को सिफारिस लिई नेपाल राष्ट्र बैकबाट स्वीकृति प्राप्त बैकमा खाता खोलिनेछ ।</li> <li>प्राप्त सबै रकमहरू कोषको खातामा आम्दानीको स्रोत देखिने गरी बैक दाखिला गरिनेछ ।</li> <li>कोषको सञ्चालन कानूनले तोकेको पदाधिकारीबाट मात्र गरिनेछ ।</li> </ul>	अनुगमन सुशासन समिति
१०.१.२	स्थानीय राजश्व, खर्च र धरौटी लगायतका कारोबारको लागि प्रचलित कानून बमोजिम तोकिएको समूहको कार्य सञ्चालन स्तरको खाता खोली कारोबार सञ्चालन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>को.ले.नि.का.को आवश्यक सहमति बेर आफू खुसी बैक खाता खोली कारोबार गर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>राजश्व, विनियोजन वा धरौटी कारोबारको लागि को.ले.नि.का. को सिफारिस लिई तोकिएको बैकमा क्रमशः ग-१, ग-२ र ग - ३ समूहको खाता खोलिनेछ ।</li> <li>विनियोजिनतर्फको चालू खर्च तथा पूँजीगत खर्च, वित्तीय व्यवस्था र विविध खर्चको लागि कार्य सञ्चालनस्तरको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, को.ले.नि.का

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>तोकिएको उप-समूहको खाता खोली कारोबार गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>आन्तरिक राजश्व, राजस्व बाँडफाँट, अनुदान, ऋण तथा वित्तीय व्यवस्थाबाट प्राप्त रकमहरु तोकिएको ४.१ ग७ उपसमूहको रकम जम्मा गर्न मिल्ने खातामा जम्मा गरिनेछ ।</li> <li>धरौटी, जमानत, अर्नेष्ट मनी वापत प्राप्त गरेको वा कट्टी गरेको रकम जम्मा तथा कारोबार गर्न तोकिएको ग-३ समूहका खाता खोली कारोबार गरिनेछ ।</li> <li>राजश्व, विनियोजन र धरौटी खाताको सञ्चालन प्रचलित कानून बमोजिम गरिनेछ ।</li> <li>विशेष अवस्था परी कार्यालयको नाममा विशेष खाता खोल्नु आवश्यक भएमा सम्बन्धित को.ले.नि.का.बाट आवश्यक सहमति लिई खाता सञ्चालन गरिनेछ ।</li> <li>बैक परिवर्तन गर्नु परेमा को.ले.नि.का.बाट आवश्यक सहमति लिइनेछ ।</li> </ul>	
१०.२	हिसाव भिडान तथा समायोजन			
१०.२.१	प्रचलित लेखा निर्देशिका बमोजिम कार्यालयको राजश्व, विनियोजन बजेट तथा कोष खाताको बैक स्टेटमेण्ट नियमित रूपमा भिडान गरी हिसाव मिलान विवरणहरु तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>राजश्व, विनियोजन, धरौटी तथा कोष खाताको बैक स्टेटमेण्ट सम्बन्धित बैकबाट नियमित रूपमा प्राप्त नगर्ने ।</li> <li>बैक हिसावसँग बजेट खर्च भएको तथा बाँकी रकमको भिडान नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कार्यालयको बजेट खर्च, राजश्व, कोष र धरौटी खाताको बैक स्टेटमेण्ट नियमित रूपमा प्राप्त गरी मासिक रूपमा हिसाव भिडान गरिनेछ ।</li> <li>राजस्व खातामा रकम दाखिला भएको तर कार्यालयमा भौचर पेश नभएको भौचरको विवरण तयार गरिनेछ ।</li> </ul>	अनुगमन सुशासन समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		<ul style="list-style-type: none"> <li>बैंक हिसाव मिलान विवरण तोकिएको ढाँचामा तयार नगरिने ।</li> <li></li> </ul>	<ul style="list-style-type: none"> <li>बजेट खर्चतर्फ कार्यालयबाट चेक जारी भएको तर बैंकबाट भुक्तानी हुन वाँकी चेकको विवरण तयार गरिनेछ ।</li> <li>बजेट खर्च, राजश्व, कोष र सम्बन्धित बैंक खाताको स्टेटमेण्ट वीच फरक परेको रकम तोकिए बमोजिमको बैंक हिसाव मिलान विवरणहरु (म.ले.प.फा.नं. १०९, २१२) प्रत्येक महिनाको ७ गते भित्र तयार गरिनेछ ।</li> <li>बैंक हिसाव मिलान विवरणहरु कार्यालय प्रमुख वा जिम्मेवार अधिकृतबाट प्रमाणित गराई राखिनेछ ।</li> </ul>	
१०.२.२	राजस्व, धरौटी र खर्चको हिसाव समायोजन प्रचलित लेखा निर्देशिका बमोजिम तोकिएको कार्यविधिहरु अपनाई गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जारी भएको तर रद्द भएको चेकहरुको हिसाव समायोजन नगरिने ।</li> <li>खर्च लेख्दा त्रुटी भएको अवस्थामा हिसाव समायोजन नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>राजस्व, धरौटी र खर्च हिसावको समायोजन प्रचलित लेखा सरकारी कारोबार निर्देशिका बमोजिम गरिनेछ ।</li> <li>आ.व. वर्षभित्र जारी भएको चेकहरुमध्ये बैंकबाट भुक्तानी हुन वाँकी चेकहरुको विवरण तयार गरी प्रमाणित गराई राखिनेछ ।</li> <li>कार्यालयबाट जारी भएको विशेष कारण तोकेको म्यादभित्र नसाटिएमा चेकहरु रद्द गरी सो चेक बरावर रकमको खर्च घटाई वा समायोजन गरी हिसाव मिलान गरिनेछ ।</li> <li>आ.व. भित्र जारी भएको चेकहरुमध्ये कुनै चेक रद्द गरी सोको सट्टा अर्को चेक जारी गर्नु पर्दा पुनः खर्च भौचार तयार गरी नयाँ चेक जारी गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>आर्थिक वर्षको अन्त्यमा विनियोजनखातामा बचत रकम निर्णय गराई स्थानीय सञ्चित कोष खातामा रकम ट्रान्सफर गरिनेछ।</li> </ul>	
१०.३	प्राप्त रकमको सुरक्षा तथा बैंक दाखिला			
१०.३.१	राजस्व, आन्तरिक आय, धरौटी वापत प्राप्त नगद, चेक भौचर आदि सुरक्षित रूपमा राख्न जिम्मेवार व्यक्ति नतोकिने।	<ul style="list-style-type: none"> <li>नगद, चेक भौचर आदि सुरक्षित रूपमा राख्न जिम्मेवार व्यक्ति नतोकिने।</li> <li>असुली रकम सुरक्षित तवरले नराखिने।</li> <li>असुली रकमको लगत नराखिने र नराखेको कारण रकम हिनामिना हुने।</li> </ul>	<ul style="list-style-type: none"> <li>असुल गरेको नगद, बैंड चेक, धरौटी र राजस्व रकम सुरक्षित तवरले राख्ने जिम्मेवारी लेखा शाखा प्रमुखको हुनेछ।</li> <li>जिम्मेवार व्यक्तिले असुल गरेको नगद, बैंड चेक, धरौटी र राजस्व रकम सुरक्षित तवरले राख्न आवश्यक भौतिक तथा सुरक्षा व्यवस्था गरिनेछ।</li> <li>नगदी रकम असुल गर्दा भरपाई वा नगदी प्राप्ती रसिद दिने व्यवस्था गरिनेछ।</li> <li>रसिद नियन्त्रण खाता राख्ने व्यवस्था गरिनेछ।</li> <li>रकम असुल गर्दा आर्थिक संकेत र शीर्षक खुलाई गर्ने गराइनेछ।</li> <li>असुली नगद, चेक र भौचरहरुको दैनिकी गोश्वारा लगत वा अभिलेख राख्ने व्यवस्था गरिनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा परीक्षण इकाइ
१०.३.२	प्राप्त हुने नगद तथा चेक रकम प्रचलित आर्थिक प्रशासन सम्बन्धी कानून बमोजिम तोकिएको EFT समयभित्र नै दाखिला गरिनेछ।	<ul style="list-style-type: none"> <li>प्राप्त नगद तथा चेक तोकिएको समयमा बैंक दाखिला नहुने।</li> <li>नगद र चेक बैंक दाखिला गाउँ हिनामिना वा दुरुपयोग हुने।</li> <li>हिनामिना वा दुरुपयोग भएको अवस्थामा कानून बमोजिम</li> </ul>	<ul style="list-style-type: none"> <li>प्राप्त नगद तथा चेक रकम तोकिएको बैंकको सम्बन्धित खातामा शीर्षक खुलाई सोही दिन वा त्यसको भोलिपल्टसम्म बैंक दाखिला गरिनेछ।</li> <li>बैंक टाढा रहेको कारण तोकिएको म्यादभित्र रकम बैंक दाखिला गर्ने</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा परीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		कारवाही नहुने ।	<p>नसकिने अवस्थामा एक तह माथिको अधिकारीको स्वीकृति लिई तोकिएको समयसीमा भित्र रकम दाखिला गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>• तोकिए बमोजिमको म्यादभित्र रकम दाखिला गाउँको अवस्थामा यस्तो रकम सम्बन्धित व्यक्तिबाट असूल गरी कानून बमोजिमको जरिवाना र अन्य कारवाही गरिनेछ ।</li> </ul>	
१०.४	<b>भुक्तानी नियन्त्रण</b>			
१०.४.१	भुक्तानी आदेश दिने कार्यको लागि पदाधिकारी तथा जिम्मेवारी तोकिनेछ ।	<ul style="list-style-type: none"> <li>• भुक्तानी आदेश दिने आधिकारीक व्यक्ति नतोकिने ।</li> <li>• भुक्तानी आदेश दिने पदाधिकारीले जवाफदेहीता पालना नगर्ने ।</li> <li>• </li> </ul>	<ul style="list-style-type: none"> <li>• प्रचलित कानूनमा उल्लेख भए बमोजिम भुक्तानी आदेश दिने आधिकारीक पदाधिकारी तोकिनेछ ।</li> <li>• भुक्तानी आदेश दिने पदाधिकारीको अधिकार र कर्तव्य सहित जवाफदेही बहन गर्नुपर्ने व्यवस्था गरिनेछ ।</li> <li>• तोकेको प्रमुखहरु सरुवा वा जिम्मेवारीमा हेरफेर हुँदा कानून बमोजिम भुक्तानी आदेश दिने अर्को पदाधिकारी तोकिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा परीक्षण इकाइ
१०.४.२	भुक्तानी आदेश दिंदा प्रचलित कानून बमोजिम रीत पुगे नपुगेको जाँच गरी भुक्तानी आदेश जारी गर्ने र खर्च लेखिनेछ ।	<ul style="list-style-type: none"> <li>• तोकिएको रीत वा प्रकृयाहरु पुरा गाउँ भुक्तानी आदेश दिने ।</li> <li>• भुक्तानी आदेश र गौश्वारा भौचर तयार गाउँ चेक जारी गर्ने ।</li> <li>• </li> </ul>	<ul style="list-style-type: none"> <li>• भुक्तानी आदेश दिंदा निम्न कुरामा निश्चित हुने:</li> <li>• स्वीकृत बजेट कार्यक्रम, अखिलयारी, निकासा र फुकुवा समेतको आधारमा खर्च लेख्न मिल्ने रकमकोमात्र भुक्तानी आदेश दिइनेछ ।</li> <li>• भुक्तानी आदेश दिंदा खर्चको प्रकृया पूरा भएको र विलभरपाई लगायतका आवश्यक कागजात प्राप्त भएको सुनिश्चित गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा परीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>खर्चका सबै प्रकृयाहरु पूरा भएको जाँच गरी मात्र तोकिए बमोजिमको गौशवारा भौचर तयार गरी चेक जारी गरिनेछ।</li> </ul>	
१०.४.३	भुक्तानी दिँदा प्रचलित कानून तथा लेखा निर्देशिका बमोजिम तोकेको कार्यविधिहरु पालना गरिनेछ।	<ul style="list-style-type: none"> <li>भुक्तानीको प्रकृया पालना नगर्ने।</li> <li>जारी भएको चेकहरु सम्बन्धितलाई समयमा नबुझाउने।</li> <li>खर्च लेखेको चेकहरु आर्थिक वर्षाभित्र नबुझेकोमा भौचर उठाई हिसाब समायोजन नगर्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>भुक्तानी दिँदा प्रचलित कानून बमोजिम भुक्तानी पाउने सम्बन्धित व्यक्ति वा फर्मको खातामा बैंक मार्फत सोभै रकम जम्मा गर्ने वा चेक जारी गर्ने गरी भुक्तानी दिइनेछ।</li> <li>भुक्तानी पाउने व्यक्ति, फर्म, संस्था वा कम्पनीको नामनामेसी र ठेगाना खुलाइनेछ।</li> <li>सही भएको चेकहरु सुरक्षित रूपमा राखी सम्बन्धित व्यक्ति, फर्म वा कम्पनीलाई अविलम्ब बुझाउने व्यवस्था गरिनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखा परीक्षण इकाइ

- क) बैङ खाता सञ्चालन र भुक्तानी नियन्त्रण सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ भने प्राप्त रकमको सुरक्षा तथा बैंक दाखिला सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन प्रमुखको हुनेछ।
- ख) बैंक खाता सञ्चालन, हिसाब भिडान र भुक्तानी सम्बन्धी सम्पूर्ण कार्यको कार्यालय अभिलेखीकरण गरी स्थानीय सुशासन समिति, राजस्व समिति, लेखा समिति, महालेखा नियन्त्रक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा प्रतिवेदन गरिनेछ।

## परिच्छेद - ११: अनुदान प्राप्ति तथा उपयोग सम्बन्धी नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
११.१	अनुदान प्राप्ती			
११.१.१	कार्यसम्पादनमा आधारित वित्तीय समानीकरण अनुदान प्राप्तिका लागि तोकिएका शर्तको पालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>समानीकरण अनुदान प्राप्तिका लागि तोकिएका शर्तहरु पालना नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित कार्यसम्पादनमा आधारित अनुदान पद्धतिका सूचक र सोको आधार बारे स्पष्ट भइनेछ ।</li> <li>तोकिएको आधारहरु र सूचक बमोजिम सम्पादन गर्नुपर्ने कार्य समयमै गरिनेछ ।</li> <li>राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र सङ्गीय तथा प्रदेश अर्थ मन्त्रालयमा उपलब्ध गराउनुपर्ने आगामी आर्थिक वर्षको आय र व्ययको प्रक्षेपण लगायतका विवरण समयमा नै उपलब्ध गराइनेछ ।</li> </ul>	अध्यक्ष उाध्यक्ष लेखा समिति
११.१.२	सम्पूरक र विशेष अनुदान प्राप्तिका लागि आयोजना तथा कार्यक्रम तयारी पूरा गरी समयमै माग गरिनेछ ।	<ul style="list-style-type: none"> <li>आयोजना माग नै नगर्ने ।</li> <li>तयारी पूरा गाउँ आयोजना माग गर्ने ।</li> <li>तोकिएको समयमा आयोजना माग नगर्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>सम्पुरक र विशेष अनुदानबाट सञ्चालन गर्न सकिने प्राविधिक सम्भाव्यता र लागत लाभ विश्लेषण गरी उपयुक्त देखिएका आयोजनाहरुको सूची तयार गरिनेछ ।</li> <li>सम्पुरक र विशेष अनुदानका लागि नेपाल सरकार र प्रदेशले स्वीकृत गरेको कार्यविधिमा तोकिए बमोजिमको प्रकृया पूरा गरी आयोजना माग गरिनेछ ।</li> <li>तोकिएको समय र विधि अनुरूप नेपाल सरकार र प्रदेश सरकार समक्ष आयोजना माग गरिनेछ ।</li> <li>उपलब्ध जनशक्ति र संस्थागत क्षमता अनुकूल हुने गरी आयोजना माग गरिनेछ ।</li> </ul>	अध्यक्ष उाध्यक्ष लेखा समिति
११.२	अनुदानको उपयोग			
११.२.१	अनुदान रकम खर्च गर्दा स्वीकृत निर्देशिका तथा	<ul style="list-style-type: none"> <li>उपलब्ध गराएको अनुदान रकम तोकिएको</li> </ul>	<ul style="list-style-type: none"> <li>तोकिएको अनुदान कार्यान्वयन, पुस्तिका, निर्देशिका, नर्श र कार्यविधिको पालना गरी खर्च गरिनेछ ।</li> <li>अनुदान खर्च सम्बन्धमा तोकिएको खरिद प्रक्रिया</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	कार्यविधिको पालना गर्ने गरिनेछ ।	कार्यान्वयन निर्देशिका तथा कार्याविधिको पालना गाउँ खर्च गर्ने	<p>अपनाइनेछ ।</p> <ul style="list-style-type: none"> <li>खर्चको फाँटवारी विल भरपाई प्रमाणित गरी राखिनेछ ।</li> <li>अनुदान रकम तोकिएको प्रयोजन र कार्यको लागि मात्र खर्च गरिनेछ ।</li> <li>खर्च प्रगति सम्बन्धमा नियमित रूपमा अनुगमन गरिनेछ ।</li> <li>आर्थिक वर्षको अन्त्यमा खर्च नभई बाँकी रहेको फ्रिज हुने अनुदान रकम समयमै फिर्ता गरिनेछ ।</li> <li>अनुदानको आमदानी खर्चको अध्यावधिक हिसाव राखी प्रगति प्रतिवेदन सञ्चाय र प्रदेश निकाय समक्ष पेश गरिनेछ ।</li> </ul>	सुशासन समिति,
११.२.२	अनुदान रकमको लेखा राख्ने तथा लेखापरीक्षण गराउने कार्य व्यवस्थित गरिनेछ ।	<ul style="list-style-type: none"> <li>अनुदान खर्चको लेखा व्यवस्थित रूपमा नराख्ने ।</li> <li>खर्चको लेखापरीक्षण गाउँउने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सबै प्रकारको अनुदान खर्चको तोकिए बमोजिम लेखा राख्ने र वित्तीय प्रतिवेदन तयार गर्ने व्यवस्था गरिनेछ ।</li> <li>अनुदान खर्चको अनिवार्य रूपमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराइनेछ ।</li> <li>वित्तीय प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सम्बन्धित निकायलाई पठाइनेछ ।</li> </ul>	लेखापरीक्षण इकाई

- क) अनुदान प्राप्ती तथा अनुदान उपयोग सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ ।
- ख) अनुदान प्राप्ति तथा अनुदान उपयोगसँग सम्बन्धित सम्पूर्ण कार्यको अभिलेखिकरण गरी संघीय तथा प्रादेशिक अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद -१२: प्रशासनिक खर्च, तलब तथा सुविधा र सवारी साधन तथा उपकरणको उपयोग

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१२.१	तलब सुविधा खर्च			
१२.१.१	कानून बमोजिम नियुक्त कर्मचारीलाई प्रचलित ऐन नियम बमोजिमको तलब भत्ता खुवाइनेछ ।	<ul style="list-style-type: none"> <li>प्रचलित ऐन, नियम विपरित तलब भत्ता खुवाइने</li> <li>कानून विपरित थप सुविधा दिने</li> <li>अनियमित तलब भत्ता खुवाएको रकम असुर उपर नगर्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रचलित कानून बमोजिम नियुक्त भएका कर्मचारीको मात्र तलब खुवाइने ।</li> <li>ऐन नियम विपरित अस्थायी वा ज्यालादारी र करारमा कर्मचारी राखेकोमा तलबभत्ता खुवाइने छैन ।</li> <li>कर्मचारीलाई कानून बमोजिमको तलब, भत्ता र सुविधा मात्र उपलब्ध गराइनेछ ।</li> <li>पदाधिकारीको सुविधा प्रदेश कानूनमा उल्लेख भए बमोजिम मात्र दिइने ।</li> <li>कानून विपरित कर्मचारी नियुक्त गरी काममा लगाएमा वा अनियमित सुविधा प्रदान गरिएमा यस्तो कर्मचारीले खाएको तलब सुविधा वापतको जिम्मेवार पदाधिकारीबाट रकम असूल गर्ने व्यवस्था गरिनेछ ।</li> </ul>	लेखा र सुशासन समिति प्रमुख प्रशासकीय अधिकृत
१२.१.२	तलब सुविधा भुक्तानी गर्दा प्रचलित कानून बमोजिमको प्रकृया पुगेको सुनिश्चित गरी मात्र तलब रकम भुक्तानी गरिनेछ ।	<ul style="list-style-type: none"> <li>तलबी प्रतिवेदन पारित गाउँ तलब खर्च लेख्ने ।</li> <li>तलब खर्च र तलबी विवरणको खर्चको जोड जम्माहरु भिडान गाउँ खर्च लेखिने</li> </ul>	<ul style="list-style-type: none"> <li>कार्यरत कर्मचारीहरुको तलबी प्रतिवेदन सम्बन्धित कार्यालयबाट पारित भएको सुनिश्चित गरिनेछ ।</li> <li>प्रशासन शाखाबाट हाजिर विवरण रुजु गरी मात्र तलब खुवाइनेछ ।</li> <li>कर्मचारीको स्थायी लेखा नम्बर (पान) अनिवार्य रूपमा लिन लगाई सो नम्बर तलबी विवरणमा राखिनेछ ।</li> <li>पदाधिकारीको मासिक सुविधा वापतको रकम प्रदेश कानून बमोजिम भएको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सुनिश्चित गरिनेछ ।</li> <li>प्रस्तावित महिनाको कूल तलब खर्च विगत महिनाको तलब खर्चभन्दा सारभूत रूपमा फरक भए नभएको हेरी फरक रहेको भए सोको कारण सुनिश्चित गरिनेछ ।</li> </ul>	
१२.१.३	तलब भुक्तानी गर्दा प्रचलित कानून बमोजिमको कोष रकमहरु कट्टा गरी भुक्तानी गरिनेछ ।	<ul style="list-style-type: none"> <li>मासिक तलबबाट प्रचलित कानून बमोजिम कट्टी गर्नुपर्ने रकमहरु कट्टी नगरिने ।</li> <li>कट्टी गरेको रकम समय तोकिएको निकायमा जम्मा गर्न नपठाउने</li> </ul>	<ul style="list-style-type: none"> <li>दश प्रतिशतका दरले कर्मचारी सञ्चय कोष रकम कट्टा गरी सोमा शत प्रतिशत रकम थप गरिनेछ ।</li> <li>नागरिक लगानी कोष वा अन्य कोषमा योगदान गरेका कर्मचारीहरुको हकमा मासिक तलबबाट तोकिएको प्रतिशत रकम कट्टी गरिनेछ ।</li> <li>योगदानमा आधारित अवकास कोषमा योगदान गरेका कर्मचारीहरुको हकमा तोकिएको प्रतिशत रकम कट्टा गरी सो रकममा तोकिएको प्रतिशत रकम थप गरिनेछ ।</li> <li>तोकिएको प्रतिशतमा कोष कट्टी गरिएको रकम सम्बन्धित कोषमा तोकिएको समयभित्र दाखिला गर्न पठाइनेछ ।</li> <li>तोकिएको निकायमा कोष कट्टी रकम जम्मा गर्न र सो सम्बन्धी अभिलेख रुजु गर्न विद्युतीय माध्यमको उपयोग गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत
१२.१.४	तलब सुविधा भुक्तानी गर्दा तोकिएको रकमभन्दा बढी पारिश्रमिक पाउनेको हकमा	<ul style="list-style-type: none"> <li>तलब सुविधा भुक्तानी गर्दा पारिश्रमिक कर अग्रीम रूपमा कट्टा नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>तलब सुविधा भुक्तानी गर्दा प्रत्येक पदाधिकारी वा कर्मचारीले वार्षिक रूपमा पाउने तलब, भत्ता र सुविधा समेतको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	पारिश्रमिक करकट्टी गरी दाखिला गरिनेछ ।		<p>कुल रकममा आयकर ऐन बमोजिम करयोरय आय गणना गरी मासिक तलबबाट अग्रीम रूपमा कट्टा गरेर मात्र तलब खर्च लेखिनेछ ।</p> <ul style="list-style-type: none"> <li>• तलवी विवरणमा प्रत्येक पदाधिकारी वा कर्मचारीको स्थायी लेखा नम्बर (पान) अनिवार्य रूपमा राखिनेछ ।</li> <li>• भुक्तानीमा कट्टा गरेको पारिश्रमिक कर रकम सम्भव भएसम्म विद्युतीय आयकर कट्टी प्रणाली मार्फत सम्बन्धित राजस्व कार्यालय पठाई कर अधिकृतबाट प्रमाणीकरण गराई निस्सा राखिनेछ ।</li> </ul>	
१२.२	भत्ता, सुविधा तथा विविध खर्च			
१२.२.१	पदाधिकारी तथा कर्मचारीको बैठक भत्ता, दैनिक भत्ता एवम् भ्रमण खर्च आदि कानून बमोजिम मात्र वितरण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• प्रचलित ऐन नियम विपरित भत्ता तथा सुविधा दिईने ।</li> <li>• अनियमित भत्ता तथा सुविधा दिएबाट स्थानीय तहको प्रशासनिक खर्च बढूने ।</li> <li>•</li> </ul>	<ul style="list-style-type: none"> <li>• अति आवश्यक कामको लागि मात्र अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा बैठक राखिनेछ ।</li> <li>• बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता खर्च सम्बन्धित कानूनमा तोकिएको दरमा मात्र दिइनेछ ।</li> <li>• पदाधिकारीको सञ्चार सुविधा, खाजा खर्च, मासिक भत्ता, सभा भत्ता आदि सुविधा प्रचलित कानून बमोजिम र कर्मचारीको अतिरिक्त समय भत्ता, प्रोत्साहन भत्ता आदि सुविधा कानून बमोजिम मापदण्ड तथा सूचक तोकेर मात्र उपलब्ध गराइनेछ ।</li> <li>• भत्ता तथा सुविधा वितरण गर्ने र नियन्त्रण गर्ने सम्बन्धमा सङ्गीय वा प्रदेश</li> </ul>	लेखा र सुशासन समिति प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>निकायले कुनै मार्गदर्शन वा परिपत्र गरेको भए सोको पालना गर्ने गराउने व्यवस्था मिलाइनेछ ।</p> <ul style="list-style-type: none"> <li>भत्ता तथा सुविधा खर्चको लेखापरीक्षणबाट बेरुजु कायम भएमा तत्काल नियमित वा असुल फछ्यौट गर्ने गराइनेछ ।</li> </ul>	
१२.२.२	विविध खर्च मापदण्ड बनाइ खर्च गर्ने गराउने व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>मापदण्ड विपरित विविध खर्च लेखिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>विविध खर्च अन्तर्गत व्यहोरिने खर्चको प्रकार सम्बन्धमा स्पष्ट व्याख्या गरी मापदण्ड स्वीकृत गरिनेछ ।</li> <li>अनियमित खर्च सम्बन्धमा लेखापरीक्षणबाट बेरुजु कायम भएमा तत्काल असूल फछ्यौट गर्ने गराइनेछ ।</li> </ul>	अध्यक्ष लेखा र सुशासन समिति
१२.२.३	प्रचलित कानून र मापदण्ड बमोजिम आर्थिक सहायता वितरण गर्ने गराउने व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रचलित कानून र मापदण्ड विपरित आर्थिक सहायता वितरण हुने ।</li> <li>पहुँचको आधारमा वितरण हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक सहायता वितरणको लागि वस्तुगत मापदण्ड तथा सूचक तयार गरी सोको आधारमामात्र दिने व्यवस्था गरिनेछ ।</li> <li>सङ्गीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदानबाट आर्थिक सहायता वितरण गरिने छैन ।</li> <li>सङ्गीय वा प्रदेश मन्त्रालय / निकायद्वारा जारी भएका मार्गदर्शन वा परिपत्र पालना गर्ने गराइनेछ ।</li> <li>अनियमित खर्च सम्बन्धमा लेखापरीक्षणबाट बेरुजु कायम भएमा तत्काल असूल फछ्यौट गर्ने गराइनेछ ।</li> </ul>	अध्यक्ष लेखा र सुशासन समिति
१२.३	सवारी साधन तथा उपकरणको प्रयोग तथा मर्मत			
१२.३.१	सवारी साधन र मेशिनरी	<ul style="list-style-type: none"> <li>सुविधा नपाउने</li> <li>कानूनद्वारा सवारीसाधन प्रयोग गर्ने</li> </ul>		लेखा र सुशासन

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	उपकरणको प्रयोग गर्ने सुविधा कानूनले तोकेको पदाधिकारी तथा कर्मचारीलाई मात्र उपलब्ध गराइनेछ ।	<ul style="list-style-type: none"> <li>पदाधिकारीहरूले पनि सुविधा लिने ।</li> <li>सवारी साधन र मेशिनरी उपकरण अनधिकृत रूपमा प्रयोग गर्ने ।</li> <li>सरकारी काम वाहेकमा सवारी साधनहरु प्रयोग हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>पाउने पदाधिकारी वा अधिकारीकोलागि मात्र सवारीसाधनको व्यवस्था गरिनेछ ।</li> <li>सवारी साधन र उपकरणहरु सरकारी काममा मात्र प्रयोग गर्ने पाउने गरी नियन्त्रणको व्यवस्था गरिनेछ ।</li> <li>कार्यालयको कामको सिलसिलामा सवारी साधन प्रयोग गर्दा स्वीकृति आदेश दिने लिने व्यवस्था गरिनेछ ।</li> </ul>	समिति
१२.३.२	सवारी साधन र मेशिनरी उपकरण समयमा नै आवश्यक मर्मत तथा सम्भार गराई मर्मत खर्चमा तोकिए बमोजिमको नियन्त्रण व्यवस्था कायम गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सवारी साधन र उपकरण मर्मत सम्भार र सर्भिसिङ्ग समयमा नगरिने ।</li> <li>सवारी साधन र उपकरण अनावश्यक रूपमा मर्मत गराईने</li> <li>मर्मत खर्चमा नियन्त्रण कायम नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सवारी साधन र उपकरणको मर्मत सम्भार र सर्भिसिङ्ग गर्नुपर्नेवारे सम्बन्धित कम्पनीको कार्य तालिकाको अभिलेख व्यवस्थित रूपमा राखी सो बमोजिम मर्मत सम्भार गर्ने व्यवस्था मिलाइनेछ ।</li> <li>चालु सवारी साधन र उपकरण सञ्चालनको अभिलेख राखिनेछ । विग्रेको अवस्थामा तत्कालै जानकारी गराउनुपर्ने व्यक्ति तोक्ने । मर्मतको खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन नियमावलीको प्रक्रिया पालना गराइनेछ ।</li> <li>सवारी साधन र उपकरणको मर्मत सम्भार गराउँदा प्राविधिक जाँच गराई मर्मत गर्नुपर्ने सामानको विवरण र लागत अनुमान तयार गरी तोकेको अधिकारीबाट स्वीकृति गराउने व्यवस्था गरिनेछ ।</li> <li>सवारी साधन र उपकरण कुन कुन मितिमा के कति पार्ट पुर्जा कति लागतमा मर्मत गरिएको हो सोको विवरण खुलाई मर्मत सम्भार तथा</li> </ul>	लेखा र सुशासन समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>संरक्षणको (म.ले.प.फा.नं. ४९५) अभिलेख राखिनेछ ।</li> <li>सवारी साधनको मर्मत गराउँदा चालकबाट प्रमाणित गराउने । पुरानो पार्टपुर्जा सामान भण्डार फिर्ता गराउने । तोकेको रकमभन्दा बढी मूल्यको सामान परिवर्तत गर्दा मर्मतको अभिलेख राखिनेछ ।</li> <li>सवारी साधनको विमाखर्च र तेस्रो पक्ष दायित्व भुक्तानीगर्दा अधिकारप्राप्त अधिकारीबाट स्वीकृति गराई संलग्न गराइनेछ ।</li> </ul>	
१२.३.३	सवारी साधनको व्यवस्थापन गरिनेछ । उचित	<ul style="list-style-type: none"> <li>निर्धारित Specification भन्दा फरक परिमाण र गुणस्तरका मालसामान प्राप्त हुने ।</li> <li>आवश्यकता भन्दा पनि आर्थिक अनियतिताको लागि सवारी मर्मत सम्भार गर्ने ।</li> <li>अनधिकृत व्यक्तिबाट उपयोग हुने एवं अधिकृत व्यक्तिबाट पनि सार्वजनिक कामकाज बाहेकका काममा प्रयोग हुने, लामो समयसम्म उपयोग विहिनताको अवस्थामा राख्ने ।</li> <li>र्यारेज बाहिर र सार्वजनिक स्थलमा राख्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सम्बन्धित मालसामानको विशेषज्ञबाट जाँच गराउने मोडेल खुलाइनेछ ।</li> <li>प्राविधिकबाट प्रमाणित जाँच तालिका तयार गरी सो को आधारमा नियमित मर्मत सर्भिसिंग गर्ने आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएमा प्राविधिकबाट मर्मतका लागि सिफारिस भएको हुनेछ ।</li> <li>अधिकार प्राप्त अधिकारीको स्वीकृतिबाट मात्र सवारी साधन संचालन गर्न दिने सवारीको माइल मीटरमा देखिने किलोमीटर खुल्ने गरी सवारी लगावुक राख्ने व्यवस्था गर्ने उपयोग अवस्थाको नियमित अनुगमन गरी नियमित उपयोग हुने अवस्था सिर्जना गरिनेछ ।</li> <li>सुरक्षित रूपमा सवारी साधन राख्ने र्यारेज तथा अन्य संरचनाको व्यवस्था</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			गरिनेछ ।	
१२.४	इन्धन खर्च			
१२.४.१	सवारी साधन र उपकरणको इन्धन खर्च सम्बन्धमा तोकिएको नियन्त्रण व्यवस्था पालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सवारी साधन र उपकरणको इन्धन खर्चको अभिलेख तोकिए बमोजिम नराखिने ।</li> <li>सवारी साधन र उपकरणको इन्धन खर्चमा नियन्त्रण कायम नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रचलित कानूनले इन्धन सुविधा पाउने पदाधिकारी वा अधिकारीको हकमा इन्धन पाउने कोटा तोकी सोही बमोजिम इन्धन उपलब्ध गराउने व्यवस्था गर्ने । इन्धन खर्च माग गर्ने फाराम स्वीकृत गराउने व्यवस्था गरिनेछ ।</li> <li>प्रयोग भएको इन्धनको परिमाण सहित तोकिएको ढाँचामा लगबुक (म.ले.प.फा.नं.९०५) राखिनेछ ।</li> <li>कार्यालयमा नै इन्धन मौज्दात राखी उपलब्ध गराउने व्यवस्था गर्दा माग फाराम, खरिद आदेश, दाखिला प्रतिवेदन सहित लगबुक पेश गर्ने व्यवस्था मिलाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाइ
१२.५	सेवा महशुल भाडा तथा विज्ञापन खर्च			
१२.५.१	सेवा महशुल, सूचना प्रकाशन र भाडा खर्चगर्दा मितव्ययी व्यवस्था पालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सेवा महशुलको भुक्तानी समयमा गाडी जरिवाना तिर्ने ।</li> <li>सेवा महशुल र भाडा खर्च गर्दा तोकिएको नियन्त्रण कार्यविधि नअपनाउने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सेवा सेवा महशुल र भाडाको भुक्तानी तोकिएको समयमानै गरिनेछ ।</li> <li>सेवामहशुल भुक्तानीमा सेवाप्रदायकले दिने छुट प्राप्त गरिनेछ ।</li> <li>कार्यालयले कुनै पनि प्रकारको घर बहाल तथा अन्य सामान भाडामा लिँदा अनिवार्य रूपमा सम्झौता गरिनेछ ।</li> <li>घर बहाल तथा अन्य भाडा भुक्तानी गर्दा भाडा सम्बन्धी सम्झौताका शर्त बमोजिमको भाडा रकम भुक्तानी दिइनेछ ।</li> </ul>	लेखा र सुशासन समिति प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>विलम्ब शुल्क भुक्तानी गर्दा अधिकार प्राप्त अधिकारीबाट निर्णय गराइनेछ ।</li> </ul>	
१२.५.२	सूचना प्रकाशन खर्चमा मितव्ययी व्यवस्था अनुशरण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सूचना प्रकाशन अधिकार प्राप्त अधिकारीको स्वीकृति वेगर गर्ने ।</li> <li>सञ्चार माध्यमबाट छुट सुविधा नलिई अपव्यय गर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आवश्यक सूचनाहरू मात्र अधिकार प्राप्त अधिकारीको स्वीकृतिमा तोकिएको उपयुक्त माध्यमबाट प्रकाशन गर्ने व्यवस्था गरिनेछ ।</li> <li>सूचना प्रकाशन गर्दा सम्बन्धित टेलिभिजन, एफ. एम. सञ्चालक वा पत्रिका प्रकाशक मार्फत सोभै सूचना प्रकाशन गरी तिनीहरूले दिने कमिशन वा छुट सुविधा कट्टा गरी मात्र खर्च लेखिनेछ ।</li> <li>पत्रिकामा प्रकाशन नगरि नहुने सूचना मात्र सम्भव भएसम्म सानो साईजमा पत्रिकामा प्रकाशन गरी अन्य सूचना वेबसाइट मार्फत सार्वजनिक गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाइ

- क) तलब सुविधा खर्च, भत्ता, सुविधा तथा विविध खर्च, सवारी साधन र उपकरणको मर्मत, सेवा महशुल भाडा तथा विज्ञापन खर्च सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र अर्थक प्रशासन प्रमुखको हुनेछ ।
- ख) तलब सुविधा खर्च, भत्ता, सुविधा तथा विविध खर्च, सवारी साधन र उपकरणको मर्मत, सेवा महशुल भाडा तथा विज्ञापन खर्चसँग सम्बन्धित सम्पूर्णको कार्यको कार्यालयमा अभिलेखिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय तथा प्रादेशिक अर्थ मन्त्रालय तथा अन्य आवश्यकता अनुसार विभिन्न सम्बन्धित निकायमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद - १३: आकस्मिक तथा दैवी प्रकोपको अवस्थाको खर्च नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१३.१	आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण			
१३.१.१	आपतकालीन कार्य तथा विपदको व्यवस्थापन गर्ने आवश्यक संगठनात्मक संरचना तथा कोषको व्यवस्था गरिनेछ।	<ul style="list-style-type: none"> <li>आपतकालीन कार्य तथा विपदको व्यवस्थापन गर्ने संगठनात्मक संरचनाको व्यवस्था नगरिने।</li> <li>आवश्यक कोषको व्यवस्था तथा कार्यविधिहरु तयार नगरिने आवश्यक समन्वय कायम नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय विपद् व्यवस्थापन समिति, बडास्तरीय विपद् व्यवस्थापन समिति र आपतकालीन केन्द्र जस्ता आवश्यक संरचनाको विकास तथा विपद् व्यवस्थापन शाखा वा एकाइ गठन गरी आवश्यक कर्मचारीको प्रवर्त्त गरिनेछ।</li> <li>आवश्यक स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्न प्रचलित कानून बमोजिमको आकस्मिक कोष तथा विपद् व्यवस्थापन कोषको व्यवस्था गरिनेछ।</li> <li>कोष रकमलाई व्यवस्थित रूपमा परिचालन गर्न आवश्यक ऐन, नियम र कार्यविधिहरु तयार गरी लागू गरिनेछ।</li> </ul>	कार्यपालिका र सुशासन समिति
१३.१.२	आपतकालीन कार्य तथा विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्दा सङ्झीय तथा प्रदेशका सम्बद्ध निकायसँग आवश्यक समन्वय कायम गरिनेछ।	<ul style="list-style-type: none"> <li>आवश्यक समन्वय नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>सङ्झीय तथा प्रदेशका सम्बद्ध निकायहरुसँग आवश्यक सम्पर्क तथा समन्वय कायम गरिनेछ।</li> <li>कोष सञ्चालन गर्ने निर्देशिका तथा कार्यविधिहरु तयार गर्दा सङ्झीय तथा प्रदेश सरकारको मार्गदर्शन अनुरूप हुने गरी गरिनेछ।</li> <li>सङ्झीय तथा प्रदेश सरकारको सम्बद्ध निकायहरुसँग समन्वय तथा सम्पर्क</li> </ul>	अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>कायम राखी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रम तर्जुमा र सञ्चालन गरिनेछ।</li> <li>विपद् व्यवस्थापन सम्बन्धी कार्यको सूचना तथा तथ्याङ्क आदान प्रदान गरिनेछ।</li> </ul>	
१३.१.३	विपद् व्यवस्थापन कोषको खाता सञ्चालन पारदर्शीरूपमा गरिनेछ।	<ul style="list-style-type: none"> <li>तोकिएको कानून र कार्यविधिको पालना नगरिने।</li> <li>आम्दानी खर्च देखिने गरी अध्यावधिक रूपमा अभिलेख र हिसाव नराखिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>विपद् व्यवस्थापन कोषमा सम्बन्धित ऐन तथा कार्यविधि अनुसार रकम, अन्य स्थानीय तहबाट प्राप्त रकम, कोषमा जम्मा हुने गरी सङ्ग्रहीय तथा प्रदेश सरकारबाट प्राप्त रकम, व्यक्ति वा संस्था आदिबाट प्राप्त रकम जम्मा गरिनेछ। कोषमा जम्मा हुने गरी प्राप्त वस्तुगत सहायता तथा सामग्रीहरूको सम्बन्धमा कोष सञ्चालन कार्यविधि 'अनुसार प्रचलित मूल्यमा' आम्दानी जनाइनेछ।</li> <li>कोषमा जम्मा भएको रकम तथा सामग्रीहरू विपद् पूर्व तयारी, प्रतिकार्य तथा पूर्नलाभ र पुनर्स्थापना कार्यमा परिचालन गरिनेछ।</li> <li>कोषमा जम्मा भएको रकम तथा सामग्रीहरूको आम्दानी खर्च देखिने गरी अध्यावधिक रूपमा अभिलेख र हिसाव राखिनेछ।</li> </ul>	अध्यक्ष /प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समिति
१३.१.४	आपतकालीन कार्य सञ्चालन केन्द्रले विपद् व्यवस्थापनको कार्य सञ्चालन गर्नेछ।	<ul style="list-style-type: none"> <li>कोषको आपतकालीन कार्यसञ्चालन केन्द्रले तोकिएको कार्यविधिको</li> </ul>	<ul style="list-style-type: none"> <li>विपद् व्यवस्थापन समितिको निर्देशन तथा समन्वयमा कार्य गरिनेछ।</li> <li>प्रभावित क्षेत्रको विपद् सम्बन्धी</li> </ul>	अध्यक्ष /प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		पालना नगर्ने ।	<ul style="list-style-type: none"> <li>• सूचना सङ्कलन गरिनेछ ।</li> <li>• विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय तहमा कार्यरत सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र नीजि क्षेत्रसँग विपद् प्रतिकार्य तथा शीघ्र पुनर्लाभका कार्यलाई प्रभावकारी बनाउन समन्वय र सहकार्य गरिनेछ ।</li> <li>• विपद् प्रतिकार्य तथा पुनर्लाभका कार्यलाई पारदर्शी, जिम्मेवारयुक्त र प्रभावकारी बनाउन तोकिएको सूचना व्यवस्थापन सम्बन्धी कार्य गरिनेछ ।</li> <li>• केन्द्रले प्रयोग गर्ने अभिलेख दर्ता किताब, लगबुक, सूचना विवरण फाराम, प्रतिवेदनको आदि राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र विपद् व्यवस्थापन कोषको खाता सञ्चालन निम्नानुसार गरिनेछ ।</li> </ul>	
१३.१.५	आपतकालीन योजना र सेवा सुचारु योजना तयार गरी लागू गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• आपतकालीन योजना र सेवा सुचारु योजना तयार नगरिने ।</li> <li>• तयार भएको योजनाहरू लागू नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• आपतकालीन योजनालाई वार्षिक योजनाको अभिन्न अङ्ग बनाइनेछ ।</li> <li>• आपतकालीन योजना र सेवा सुचारु योजना तयार गरी लागू गरिनेछ ।</li> <li>• आवधिक योजना तर्जुमा गर्दा आपतकालीन योजना समावेश गरी वार्षिकयोजना मार्फत ।</li> <li>• कार्यान्वयनमा ल्याइनेछ ।</li> <li>• योजना तयारी र कार्यान्वयनमा अन्य स्थानीय तह, प्रदेश तथा सङ्घीय</li> </ul>	अध्यक्ष /प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सरकारका निकायसँग आवश्यक सहकार्य र समन्वय गरिनेछ ।</li> <li>विपदका समयमा अत्यावश्यक सेवा सुचारु गर्न आवश्यक स्रोत व्यवस्था गरी कार्य सञ्चालन गरिनेछ ।</li> </ul>	
१३.२	<b>निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन</b>			
१३.२.१	विपद व्यवस्थापनका लागि सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय गरिनेछ ।	<ul style="list-style-type: none"> <li>विपद व्यवस्थापनमा सुरक्षा निकाय तथा अन्य निकायसँग आवश्यक समन्वय नगरिने ।</li> <li>खोज उद्धार कार्यमा समन्वय नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बाढी, पहिरो, आगजनी, भूकम्प, अतिवृष्टि, रोग, महामारी जस्ता विपदको खोज, उद्धार र राहत वितरण कार्यमा आवश्यक स्रोत साधन जुटाउनको लागि स्थानीय रूपमा उपलब्ध हुन सक्ने सङ्गीय तथा प्रदेश सरकार मातहतका सुरक्षा निकायहरूसँग सम्बन्ध स्थापित गरिनेछ ।</li> <li>खोज तथा उद्धार कार्यमा सङ्गीय तथा प्रदेश सरकार मातहतका उपलब्ध सुरक्षा निकायहरूसँग आवश्यक सहयोग माग गरी तत्काल खोज उद्धार कार्य समन्वयात्मक ढङ्गबाट अघि बढाइनेछ ।</li> <li>खोज तथा उद्धार र राहत वितरण कार्यमा आफू मातहतको गाउँ प्रहरी तथा तथा स्थानीय सङ्घ संस्था, समूदाय, नागरिक समाज समेतको सहयोग लिई समन्वयात्मक ढङ्गबाट परिचालन गरिनेछ ।</li> <li>विपद व्यवस्थापनमा उपयोग भएको</li> </ul>	अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>मानवीय, जिन्सी र नगदी स्रोत साधनको उचित अभिलेख राखिनेछ।</li> <li>विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन सम्बन्धी कार्यको प्रगति विवरण सङ्खीय तथा प्रदेश निकायमा पठाइनेछ।</li> </ul>	
१३.२.२	विपद् व्यवस्थापन कार्यमा प्रयोग हुने वारुणयन्त्र, एम्बुलेन्स लगायतका साधनको उचित व्यवस्थापन गरिनेछ।	<ul style="list-style-type: none"> <li>वारुणयन्त्र, एम्बुलेन्स तयारी अवस्थामा नरहने।</li> <li>आवश्यक साधन उपकरणहरु समन्वयात्मक ढङ्गबाट प्रयोग नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>विपद् व्यवस्थापनमा प्रयोग हुने वारुणयन्त्र, एम्बुलेन्सको आवश्यक मर्मत सम्भार गरी तयारी अवस्थामा राखिनेछ।</li> <li>विपद् कार्यमा सङ्खीय र प्रदेश सरकार मातहतका निकाय र स्थानीय संघ संस्था र निजीक्षेत्रबाट स्थानीय रूपमा उपलब्ध हुन सक्ने वारुणयन्त्र, एम्बुलेन्स र उपकरण तथा उद्धार सामग्री उपकरणहरुवारे आवश्यक जानकारी राखिनेछ।</li> <li>सबैसँग आवश्यक समन्वय कायम गरी विपद् व्यवस्थापन कार्यमा वारुणयन्त्र, एम्बुलेन्स र उपकरण तथा उद्धार सामग्री तथा उपकरणहरु समूचित उपयोग गर्ने गराउने व्यवस्था मिलाइनेछ।</li> <li>वारुणयन्त्र, एम्बुलेन्स र यन्त्र उपकरण प्रयोगको अभिलेख राख्ने व्यवस्था गरिनेछ।</li> </ul>	अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत
१३.२.३	वारुणयन्त्र, एम्बुलेन्स जस्ता साधनहरुको सञ्चालनमा अन्य	<ul style="list-style-type: none"> <li>एकलैले प्रबन्ध गर्दा लागत बढी भै सम्भाव्य नहुने।</li> </ul>	<ul style="list-style-type: none"> <li>यन्त्र उपकरण प्राप्तीमा लागत साझेदारीका लागि अन्य स्थानीय</li> </ul>	अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	स्थानीय तहसँग लागत साझेदारी गरिनेछ ।	<ul style="list-style-type: none"> <li>एम्बुलेन्स जस्ता साधनको दुरुपयोग हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>तहसँग समन्वय गरिनेछ ।</li> <li>साधन सञ्चालनमा लागत साझेदारीको कार्यविधि बनाई कार्यसञ्चालन गरिनेछ ।</li> <li>उपयोग सम्बन्धी आवश्यक रणनीति बनाइ लागू गरिनेछ ।</li> </ul>	

- क) आकस्मिक कार्य तथा विपद् व्यवस्थापन कार्यमा खर्च नियन्त्रण सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन प्रमुखको हुनेछ भने निकाय र यन्त्र उपकरणको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र विपद् व्यवस्थापन समितिको हुनेछ ।
- ख) आकस्मिक तथा दैवी प्रकोपको अवस्थाको विवरण कार्यालयमा अभिलेखिकरण गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय वातावरण तथा विपद् व्यवस्थापन समितिमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद - १४: सम्पत्ति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१४.१	सम्पत्ति तथा जिन्सी व्यवस्थापन सम्बन्धी नियन्त्रण			
१४.१.१	कार्यालयमा प्राप्त सबै प्रकारको जिन्सी मालसामान जाँच एवम् दाखिला गरी लगत अध्यावधिक गरिनेछ ।	<ul style="list-style-type: none"> <li>सामानको स्पेशिफिकेशन र अवस्था नजाँचिने ।</li> <li>सामानको जिन्सी दाखिला नगरिने ।</li> <li>जिन्सी दाखिला प्रतिवेदन तयार नगरिने</li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद गरेको, वस्तुगत सहायता वा हस्तान्तरण भई प्राप्त भएको जिन्सी सामानलाई सात दिनभित्र जिन्सी दाखिला गरिनेछ ।</li> <li>प्राप्त सामान दाखिला गर्दा सामानको स्पेशिफिकेशन र अवस्था प्राविधिकबाट जाँच गर्नु पर्ने भए जाँचाउने र सामानमा कुनै कैफियत भए सो समेत जनाउन लगाइनेछ । सामान जाँच गर्न कार्यालयमा प्राविधिक कर्मचारी नभएमा अन्य कार्यालयसँग सहयोग लिई प्रमाणित गराई जिन्सी दाखिला गर्न पठाइनेछ ।</li> <li>जिन्सी मालसामानको दाखिला वा लगत खडा गर्दा परिमाण तथा परल मूल्यको साथै सामानको स्पेशिफिकेशन, उत्पादक कम्पनी तथा मुलुक, साइज तथा क्षमता, अनुमानित आयु, प्राप्तीको स्रोत, राजस्व छुट आदिको विवरण खुलाई सामानको पहिचानको लागि कोडिङ सुरक्षा समेतको व्यवस्था गरिनेछ ।</li> <li>जिन्सी शाखाबाट मालासामानहरु निर्धारित ढाँचा र समयमा दाखिला गरी दाखिला प्रतिवेदन तयार गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१४.१.२	सहायता वा हस्तान्तरण भई प्राप्त हुने सबै जिन्सी सामानहरु आम्दानी बाँधिनेछ ।	<ul style="list-style-type: none"> <li>प्राप्त सामान आम्दानी नबाँधिने ।</li> <li>सहायतालाई आर्थिक विवरणमा समावेश नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>वैदेशिक सहायताबाट जिन्सी मालसामान वा वस्तुगत सहायता प्राप्त गरेपछि प्रचलित कानून बमोजिम मूल्य, विवरण र भन्सार छुट भए नभएको व्यहोरा खुलाई ७ दिनभित्र आम्दानी बाँधिनेछ ।</li> <li>आम्दानी बाँधिएको सबै वस्तुगत सहायता कानून बमोजिम आर्थिक विवरणमा समावेश गरी लेखापरीक्षण गराइनेछ ।</li> <li>बजेटमा समावेश नभई विशेष परिस्थितिमा प्राप्त वस्तुगत वा अन्य प्रकारको सहायताको अभिलेख राखी छुट्टै विवरण बनाई लेखापरीक्षण समक्ष पेश गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई
१४.१.३	जिन्सी सामानको मूल्य खुलाइनेछ ।	<ul style="list-style-type: none"> <li>जिन्सी सामानको मूल्य कायम नगरिने तथा नखुलाइने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>खरिद वा अन्य किसिमले प्राप्त खर्च भएर नजाने सम्पत्तिको लगत खरिद मूल्य वा सम्पत्ति प्राप्तीको विवरणमा उल्लेखित मूल्यको आधारमा राखिनेछ ।</li> <li>कार्यालयमा मौजुद रहेको तर कारणवश मूल्य खुल नसकेको पुरानो मालसामानको हकमा प्रचलित 'कानूनमा तोकेको प्रक्रिया अपनाई प्रचलित बजार मूल्य समेत विचार गरी मूल्य कायम गरिनेछ ।</li> <li>वैदेशिक सहायता अन्तर्गत प्राप्त वा</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>हस्तान्तरण भएको सामानको विवरण, प्रचलित कानून र लेखामान र लेखा निर्देशिका बमोजिम कूल मूल्य, प्रति इकाई मूल्य र प्राप्त मिति र भन्सार छुटको व्यहोरा खुलाई सामानको लगत राखिनेछ।</p> <ul style="list-style-type: none"> <li>खरिद वा सहायता अन्तर्गत प्राप्त सामान वा वस्तुको मूल्य कायम गर्दा प्रचलित सार्वजनिक क्षेत्र लेखामान तथा लेखा निर्देशिका बमोजिम सामान र वस्तु प्राप्त गर्दा दाताले खुलाएको मूल्य, सोको लागि तिरेको भन्सार तथा कर रकम, दुवानी तथा विमा खर्च लगायतको कुल खर्च जोडी लगत कायम गरिनेछ।</li> </ul>	
१४.१.४	जिन्सी सामानको सेस्टा कानूनद्वारा तोकिएको ढाँचामा राखिनेछ।	<ul style="list-style-type: none"> <li>जिन्सी सामानको सेस्टा राखिए तापनि तोकिएको ढाँचामा नराखिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>जिन्सीको सेस्टा म.ले.प. को कार्यालयबाट स्वीकृत ढाँचा र लेखा निर्देशिकामा उल्लेख भए एक वर्षभित्र खर्च भएर जाने (म.ले.प. फा.नं. ४०७) र खर्च भएर जाने वा खप्ने (म.ले.प.फा.नं. ४०८) जिन्सीखातामा अलगअलग छुट्याई राखिनेछ।</li> <li>जिन्सी सामानको लेखा राख्ने प्रयोजनको लागि माग फाराम (म.ले.प. फा.नं. ४०१), खरिद आदेश (म.ले.प. फा.नं. ४०२), दाखिला प्रतिवेदन (म.ले.प.फा.नं. ४०३), खर्च तथा निकासा फाराम (</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>म.ले.प.फा.नं. ४०४), हस्तान्तरण फाराम (म.ले.प.फा.नं. ४०६), बिन कार्ड (म. ले.प.फा.नं. ४०९), जिन्सी निरीक्षण फाराम (म.ले.प.फा.नं. ४११), मर्मत सम्भारको अभिलेख खाता (म.ले.प.फा.नं. ४१५), जिन्सी मौज्दातको वार्षिक विवरण (म.ले.प.फा. नं. ४१३) लगायत म.ले.प. कार्यालयबाट स्वीकृत भएका अन्य फारमहरु कारोबारको आवश्यकतानुसार प्रयोगमा ल्याइनेछ।</p> <ul style="list-style-type: none"> <li>• जिन्सी श्रेस्ता राख्दा स्वीकृत लेखा निर्देशिका समेतको पालना गरिनेछ।</li> <li>• जिन्सी मौज्दातको वार्षिक विवरण (म.ले.प.फा.नं. ४१३) वार्षिक रूपमा तयार गरी प्रमाणित गराई राखिनेछ।</li> <li>• जिन्सी श्रेस्ता राख्न स्वीकृत सफ्टवेयरको प्रयोग गरिनेछ।</li> </ul>	
१४.२	जिन्सी सामानको जिम्मेवारी			
१४.२.१	जिन्सी सम्पत्ति र मालसामानको जिम्मा एवम् संरक्षण र सम्भार गर्ने उत्तरदायित्व बहन गरिनेछ।	<ul style="list-style-type: none"> <li>• जिन्सी सम्पत्ति र मालसामानको जिम्मा एवम् संरक्षण र सम्भारको जिम्मेवारी नतोकिने।</li> <li>• तोकिएको कर्मचारीबाट जिम्मेवारी बहन नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>• कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण जिन्सी संरक्षणको प्रवन्ध मिलाउनु जिम्मेवार अधिकृतको कर्तव्य हुनेछ।</li> <li>• कार्यालय प्रमुखले आफ्नो रेखदेखमा कार्यालयको जिन्सी मालसामान र तत् सम्बन्धी श्रेस्ता राख्ने र लगात तयार गरी मालसामान जिम्मा लिने जिम्मेवारी सञ्चय वा भण्डार अधिकृतद्वारा गराउनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>जिन्सीको जिम्मा लिने पद रिक्त भएको अवस्थामा कार्यालय प्रमुखले जिम्मेवारी लिने कर्मचारी तोक्नेछ ।</li> <li>कर्मचारीहरुको कार्यकक्षमा रहेका सामानको पञ्जिका तयार गरी प्रयोगकर्ता र जिन्सी शाखा प्रमुखको संयुक्त दस्तखत गराई प्रत्येक कार्यकक्षमा राख्ने व्यवस्था मिलाइनेछ ।</li> </ul>	
१४.३	जिन्सी निरीक्षण तथा प्रतिवेदन			
१४.३.१	प्रत्येक वर्ष जिन्सी सामानको निरीक्षण वा भौतिक परीक्षण गराई जिन्सी निरीक्षण प्रतिवेदन तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिन्सी मालसामानको निरीक्षण वार्षिक रूपमा गाउँइने ।</li> <li>जिन्सी निरीक्षण प्रतिवेदन तयार नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा रहेका जिन्सी मालसामानको स्थितिबारे यकिन गर्न हरेक वर्ष कम्तीमा एकपटक आफै वा अन्य कर्मचारी र प्राविधिकद्वारा निरीक्षण र भौतिक परीक्षण गराउनेछ ।</li> <li>आर्थिक कार्याविधि तथा वित्तीय उत्तरदायित्व नियमावली बमोजिम मालसामानको विगतको मौज्दात, चालू आ.ब.को खरिद, हस्तान्तरण तथा वस्तुगत सहायता मार्फत प्राप्त एवम् लिलाम, मिन्हा, हस्तान्तरण भई खर्च भएको र मौज्दात बाँकी मालसामानको परिमाण, मूल्य तथा अवस्था खुलाई तोके बमोजिम जिन्सी निरीक्षण फाराम (म.ले.प.फा.नं. ४११) र सोको प्रतिवेदन तयार</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण इकाई

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>गरिनेछ ।</li> <li>जिन्सी निरीक्षण प्रतिवेदन प्राप्त भएपछि आम्दानी बाँध्न छुट भएको कुनै मालसामान भेटिएमा मूल्य र विवरण खुलाई आम्दानी बाँध्न लगाइनेछ ।</li> </ul>	
१४.३.२	वार्षिक जिन्सी निरीक्षण प्रतिवेदन उपर आवश्यक कारबाही गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिन्सी निरीक्षण प्रतिवेदन बमोजिम मालसामानको मर्मत सम्भार नगरिने</li> <li>प्रयोगमा आउन नसक्ने मालमामान लिलाम विक्री वा हस्तान्तरण आदि नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>मर्मत सम्भार गराउनु पर्ने भनी उल्लेख भएको सामानको सन्दर्भमा प्रचलित कानून बमोजिम मर्मत गराई संरक्षण गरिनेछ ।</li> <li>टुटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गर्न पार्टपुर्जा नपाइने र मर्मतमा बढी खर्च हुने सामानको सम्बन्धमा जाँचबुझ गरी लिलाम विक्री गरिनेछ ।</li> <li>आवश्यकताभन्दा बढी सामान खरिद भई वा अन्य कारणले सामान उपयोग हुन नसक्ने र अरु कार्यालयको लागि उपयोग हुन सक्ने सामान तथा उपकरण अन्य निकायलाई हस्तान्तरण गरिनेछ ।</li> <li>जिन्सी प्रतिवेदन अनुसार कुनै व्यक्ति वा कर्मचारीले जिन्सी सामान हिनामिना वा हानीनोक्सानी गरेको देखिएमा यस्तो कार्य गर्नेलाई प्रमुख प्रशासकीय अधिकृतले प्रचलित कानून बमोजिम कारबाही गर्न वा कारबाहीको सिफारिस गर्नेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१४.३.३	जिन्सी सामानको मिनाहा वा हस्तान्तरण गर्दा तोकिएको कानूनी प्रक्रिया पालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिन्सी सामान हस्तान्तरण गर्दा वा हानी नोक्सानी भएका सामान मिनाहा गर्दा कानूनले तोकेको कार्यविधि पूरा नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>लिलाम गर्ने ठहर भएको मालसामानको हकमा परल मूल्यको आधारमा प्रचलित ऐन नियम बमोजिमको कार्यविधि अपनाई र तोकेको समयभित्र लिलाम विक्री गरिनेछ ।</li> <li>स्थिर सम्पत्तिको लिलाम विक्री वा भवन, जग्गा जस्ता सम्पत्तिको हक हस्तान्तरण गर्दा अधिकार प्राप्त निकाय वा अधिकारीको निर्णय बेरार गरिनेछैन ।</li> <li>सामानको हस्तान्तरण गर्दा अधिकारप्राप्त अधिकारीबाट आवश्यक निर्णय गराई र प्रक्रिया पुर्याई गरिनेछ ।</li> <li>काबू बाहिरको परिस्थितिले वा सुख्खा जर्ती वा खिड्हाएर, सडेर हानी नोक्सानी भएको वा लिलाम बढावढ हुँदा नउठेको सामान र सफ्टवेयर आदि प्राविधिक प्रतिवेदनको आधारमा मिनाहाको कारबाही गर्न सकिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, लेखापरीक्षण
१४.३.४	जिन्सी मौज्दातको वार्षिक विवरण तयार गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिन्सी मौज्दातको वार्षिक विवरण तयार नगरिने ।</li> <li>सबै जिन्सी सामानहरु वार्षिक विवरणमा समावेश नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>जिन्सी मौज्दातको वार्षिक विवरण तयार गर्दा कुल मौज्दात बाँकी रहेको सामानको नाम, सामानको वर्गीकरण, एकाई, परिमाण, दर र जम्मा मूल्य लगायतका विवरण खुलाइनेछ । मौज्दात बाँकी सामान मध्ये सावुत, मर्मत सम्भार गर्नुपर्ने, लिलाम गर्नुपर्ने</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>सामानको भौतिक अवस्था समेत खुलाइनेछ ।</li> <li>स्वीकृत सफ्टवेयर प्रणाली समेतको प्रयोग गरी तोकिएको विवरण खुलाई विवरण तयार गरिनेछ ।</li> </ul>	
१४.३.५	मालसामानको मूल्य कायम गरिनेछ ।	<ul style="list-style-type: none"> <li>मालसामानको अवमूल्यन हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कार्यालयमा मौज्दात रहेका मालसामानमध्ये पुरानो मालसामानको मूल्य कारणवश खुल्ल नसकेको अवस्थामा सचिवको वा निजले तोकेको प्राविधिक कर्मचारीको अध्यक्षतामा एक समिति बनाई मालसामानको अवस्था र प्रचलित बजार मूल्य समेत विचार गरी मूल्य कायम गराई लगत राखिनेछ । (आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १६ बमोजिम)</li> </ul>	
१४.३.६	कर्मचारीको सरुवा तथा जिम्मेवारी परिवर्तन हुँदा अनिवार्य बरबुझारथको व्यवस्थापन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिम्मेवारीमा भएका वस्तु तथा नगदको उचित अभिलेख नहुने ।</li> <li>सार्वजनिक सम्पत्तिको हिनामिना हुनसक्ने ।</li> <li>बरबुझारथ बिना रमाना लिने दिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नगद, जिन्सी मालसामान, विनियोजित रकम, राजश्व, धरौटी, बेरुजु, अन्य रकमको लगत श्रेस्ता तथा सरकारी कागजात र आफ्नो जिम्मामा भएको वा रहेको काम आदिको जिम्मा लिने कर्मचारी साधारणतया सरुवा, बढुवा, अवकाश प्राप्त गरी वा अन्य कुनै कारणले आफु कार्यरत कार्यालय छोडी जाँदा वा सो कामबाट अलग हुँदा बरबुझारथ गर्ने गरिनेछ । (आर्थिक</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १०३ बमोजिम)	
१४.३.७	जिन्सी निरीक्षण	<ul style="list-style-type: none"> <li>सरकारी सम्पत्तिको अपचलन/ अनियमितता हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रमुख प्रशासकीय अधिकृत आफै वा निजले तोकेको अधिकृत कर्मचारीबाट हरेक आर्थिक वर्षको अन्तमा कार्यालयमा रहेका जिन्सी मालसामानको परिमाण, रहेको स्थान र अवस्थाको निरीक्षण गर्न गरिनेछ, (आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १९ बमोजिम)।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.८	लिलाम	<ul style="list-style-type: none"> <li>सार्वजनिक सम्पत्तिको जीर्ण भई नास हुन गई आर्थिक क्षति हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>जिन्सी निरीक्षण प्रतिवेदनमा पुरानो भै काममा आउन नसक्ने टुटफुट भै बेकम्मा भएका र पुनः मर्मत नहुने भनी किटान भएका मालसामान तथा मेशिन औजारहरू आर्थिक कार्यविधि नियमावलीमा भएको व्यवस्था बमोजिम लिलाम विक्री गरिनेछ । (आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १०६-१०८ बमोजिम)।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.९	सरकारी धनमाल वा सम्पत्तिको संरक्षण	<ul style="list-style-type: none"> <li>सरकारी धनमाल वा सम्पत्तिको संरक्षण नहुँदा अनियमिता हुन सक्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकामा लेखा उत्तरदायी अधिकृतबाट जिम्मेवारी पाएका जिम्मेवार व्यक्ति ले कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण नगदी जिन्सी सामानको संरक्षणको प्रवन्ध मिलाउन पर्ने, तोकिएको काममा मात्र खर्च र</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			प्रयोग गर्नु पर्ने, तोकिए बाहेक अन्य काममा खर्च भएमा वा व्यक्तिगत प्रयोगमा लिए दिएमा भएको नोक्सानीको रकम जिम्मेवार व्यक्तिबाट असुल उपर गरिनेछ ।	
१४.३.१०	खरिदवाट प्राप्त जिन्सीको अभिलेख	<ul style="list-style-type: none"> <li>अभिलेख नराख्ने, अपूर्ण राख्ने र गलत राख्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को परिच्छेद १० को नियम १४-१०२ बमोजिम गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.११	हस्तान्तरण भई प्राप्त हुने जिन्सीको हकमा	<ul style="list-style-type: none"> <li>अभिलेख नराख्ने, अपूर्ण राख्ने र गलत राख्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को परिच्छेद १० को नियम १४-१०२ बमोजिम गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.१२	घरजग्गाको अभिलेख	<ul style="list-style-type: none"> <li>अभिलेख नराख्ने, अपूर्ण राख्ने र गलत ४.४ राख्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को परिच्छेद १० को नियम १४-१०२ बमोजिम गरिनेछ ।</li> <li>नियम १०३ बमोजिम वरबुभारथ सम्बन्धी व्यवस्था एवं जिन्सी सम्बन्धी मलेप फारमहरूको (जग्गाधनी पूर्जी, घरको नापि किताब, नक्सा, निर्माण सम्पन्न प्रतिवेदन र घरजग्गाको लगत किताब) व्यवस्था गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.१३	मालसामानको हकमा	<ul style="list-style-type: none"> <li>निर्धारित Specification भन्दा फरक परिमाण र गुणस्तरका मालसामान प्राप्त हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्राविधिक काममा प्रयोगमा ल्याइने जिन्सी मालसामान प्राप्त गर्दा सम्बन्धित प्राविधिक कर्मचारीबाट परीक्षण गराई कुनै कैफियत भए सो समेत जनाई लगत खडा गर्ने ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१४.३.१४	मेशीनरी औजारको हकमा	<ul style="list-style-type: none"> <li>निर्धारित Specification भन्दा फरक परिमाण र गुणस्तरका मालसामान प्राप्त हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सम्बन्धित मालसामानको विशेषज्ञबाट जाँच गराउने मोडेल खुलाउने ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.१५	उपयोगका लागि भएको खर्चको अभिलेख	<ul style="list-style-type: none"> <li>अभिलेख नराख्ने, अपूर्ण राख्ने र गलत राख्ने, प्रयोजन नखुलाई खर्च लेख्ने, माग भन्दा बढी खर्च लेख्ने, जिन्सीको मोडेल नखुलाउने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्वीकृत माग फारम प्राप्त गरी खर्च लेख्ने, मोडेल, मूल्य खुलाउने र सम्बन्धित मलेप फारमहरूमा अभिलेख राख्ने ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.१६	हस्तान्तरण भई जाने जिन्सीको हकमा	<ul style="list-style-type: none"> <li>हस्तान्तरण भएको सामान प्राप्त गर्ने निकायबाट प्राप्तिको जानकारी नहुने र यस्तो सामान हिनामिना, मस्यौट हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>हस्तान्तरण फारमसँगै खर्च हुने र नहुने जिन्सी खाताको प्रमाणित प्रतिलिपिका आधारमा मात्र जिन्सी खर्च जनाउने ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.३.१७	लिलाम, मिन्हा र निसर्ग गर्ने र सो को अभिलेख राख्ने ।	<ul style="list-style-type: none"> <li>उल्लेखित काम नै नहुने, कार्यालयमा स्थान अभाव हुने, लिलाम मिन्हा र निसर्ग गर्नु नपर्ने सामान समेत लिलाम मिन्हा र निसर्ग हुने, भएको भन्दा बढीलगत कट्टा हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक कार्यविधि नियमावली २०६४ को परिच्छेद ७ मा लिलाम विक्री सम्बन्धी व्यवस्था, वार्षिक जिन्सी निरीक्षणलाई अनिवार्य गर्ने, निरीक्षण प्रतिवेदनले लिलाम गर्न भनेकोमा लिलामको कारबाही गर्ने र लिलाम नभएमा मिन्हा र निसर्गको कारबाही गर्ने ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.४	<b>जिन्सी सामान वरबुझारथ गर्ने</b>			
१४.४.१	मालसामान कार्यालय प्रयोजनको लागि जिम्मामा लिंदा वरबुझारथ गर्ने व्यवस्था गराइनेछ ।	<ul style="list-style-type: none"> <li>सामान वरबुझारथ नगरिने ।</li> <li>वरबुझारथ गाउँकोमा कानून बमोजिम कारबाही गरी असूल नगरिने</li> </ul>	<ul style="list-style-type: none"> <li>कुनै पदाधिकारी वा कर्मचारीले कामको सिलसिलामा सामान व्यक्तिगत रूपमा बुझदा प्रयोजन खुलाई आवश्यक स्वीकृतिको आधारमा मात्र दिइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>• सामान बुझ्ने र फिर्ता लिने सम्बन्धमा म.ले.प.फा.नं.२११ समेत प्रयोगमा ल्याइनेछ ।</li> <li>• पदाधिकारी वा कर्मचारीले कार्यालय छोड्दा वा लामो समय विदामा रहेंदा आफ्नो जिम्म रहेको सरकारी सामान वा कागजात बरबुझारथ गर्ने गराउने व्यवस्था गरिनेछ ।</li> <li>• बरबुझारथ नगर्ने व्यक्ति उपर तलवभत्ता, निवृत्तभरण वा उपदान रोक्का राख्ने लगायतका कारबाही गरी सामान फिर्ता गराउने आवश्यक कार्य गरिनेछ ।</li> <li>• समयमा बरबुझारथ गाउँको कारणबाट जिन्सी वा धनमाल नोक्सानी भएमा लापरबाही गर्नेबाट नोक्सानी रकम र बिगो रकम प्रचलित कानून बमोजिम सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ ।</li> </ul>	
१४.४.२	जिन्सी सामानको दुरुपयोग वा मस्यौट भएको भनी लेखापरीक्षणबाट औल्याएको व्यहोरा उपर कारबाही गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• लेखापरीक्षणबाट औल्याएको व्यहोरा उपर कारबाही नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• लेखापरीक्षण वा निरीक्षण वा जाँचबुझ हुँदा सामान मस्यौट वा दुरुपयोग भएको देखिन आएमा प्रमुख प्रशासकीय अधिकृतले मस्यौट वा दुरुपयोग गर्ने उपर प्रचलित कानून मोजिम कारबाही गर्नेछ ।</li> <li>• कारबाही गर्न नमिल्ने पदाधिकारीको हकमा कानून बमोजिम अधिकार प्राप्त पदाधिकारी वा निकाय समक्ष</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>पेश गर्ने वा कारवाही चलाउन लेखी पठाउनेछ ।</p> <ul style="list-style-type: none"> <li>जिन्सी सामानको मस्यौट भएको भनी म.ले.प. कार्यालयबाट कारवाहीको लागि लेखी आएकोमा सम्बन्धित अधिकारीले कारवाही गाउँ जिम्मेवार अधिकारीलाई नियम बमोजिम कारवाही हुन सक्नेछ ।</li> </ul>	
१४.५	सम्पत्ति तथा घरजग्गाको संरक्षण			
१४.५.१	गाउँपालिकाको नाममा रहेको भवन, जग्गा, सम्पदा आदिको लगत खडा गरी स्वामित्व प्राप्ती गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कार्यालयले आफ्नो घर जग्गाको लगत अध्यावधिक नराङ्गे एवम् लगतमा रहेका घर जग्गाको स्वामित्व प्राप्त नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>आफ्नो स्वामित्वमा रहेको घर जग्गाको लगत अध्यावधिक गरी घरजग्गाको लगत किताब (म.ले.प.फा.नं. ४१७) को ढाँचामा राखिनेछ ।</li> <li>घरजग्गाको जग्गाधनी पूर्जा, घरको नाप नक्सा, निर्माण सम्पन्न प्रतिवेदन लगायतको विवरण खुलाई तोकिए बमोजिम लगत तथा सम्बन्धित कागजात सुरक्षित रूपमा राखिनेछ ।</li> <li>उपयोग गरेको घर जग्गाको जग्गाधनी प्रमाण पूर्जा अन्य निकायको नाममा दर्ता भएको वा वेदता रहेको भए आफ्नो नाममा ल्याउन प्रचलित कानून बमोजिम कारवाही अघि बढाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा
१४.५.२	स्थिर सम्पत्तिको लगत राख्दा मूल्य तथा विवरण समेत	<ul style="list-style-type: none"> <li>स्थिर सम्पत्तिको विमा गरिएकोमा अभिलेख नराखिने</li> </ul>	<ul style="list-style-type: none"> <li>एक वर्षभन्दा वढी खप्ने सामान तथा लिलाम गर्दा मूल्य आउने मेशिन,</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	खुलाई राखिनेछ ।	<ul style="list-style-type: none"> <li>।</li> <li>• सम्पत्तिको लगतमा तोकिएको विवरण र मूल्य नखुलाउने</li> </ul>	<ul style="list-style-type: none"> <li>उपकरण, सवारी साधन लगायतको सम्पत्तिको लागि स्थिर सम्पत्ति मूल्याङ्कन फाराम (म.ले.प.फा.नं. ४१८) मा सम्पत्तिको लागत मूल्य, हास खर्च र मर्मात सम्भार खर्च आदि खुलाई लगत राखिनेछ ।</li> <li>• सम्पत्तिको विमा गरेको भए विमा रकम, विमा गर्ने कम्पनी, समावेश दायित्व, विमा अवधि, नविकरण खर्च, विमा गर्न स्वीकृत दिने पदाधिकारी आदि विवरण खुलाई अभिलेख राखिनेछ ।</li> <li>• नेपाल सार्वजनिक क्षेत्र लेखामानले सम्पत्तिहरूको विवरण ऐतिहासिक वा मूल्याङ्कित खुलासा गर्न प्रोत्साहन गरेकोले सो अनुरूप थप विवरण राख्न लागतमा राखी अतिरिक्त सकिनेछ ।</li> <li>• सम्पत्तिको उपयोग, हस्तान्तरण, विक्री वा अपलेखन निःसर्ग खुलाई अभिलेख अध्यावधिक राखिनेछ ।</li> </ul>	शाखा, आर्थिक प्रशासन शाखा
१४.६	<b>जिन्सी सामान तथा सम्पत्तिको संरक्षण</b>			
१४.६.१	जिन्सी सामान र सम्पत्तिको आवश्यक सुरक्षा व्यवस्था गरी अनधिकृत व्यक्तिगत प्रयोग र हानी नोक्सानी हुनबाट रोकी संरक्षणको उचित व्यवस्था गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• सम्पत्तिको संरक्षण नहुँदा हिनामिना हुने ।</li> <li>• सरकारी बाहेक अन्य काममा प्रयोग हुने ।</li> <li>• हानी नोक्सानी भए तापनि क्षति रकम असुल नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• कार्यालयको घरजग्गा, मेशिन उपकरण, फर्निचर लगायतका सबै जिन्सी तथा सम्पत्तिको हानी नोक्सानी तथा दुरुपयोग हुनबाट रोक्न आवश्यक भौतिक सुरक्षा र संरक्षणको व्यवस्था मिलाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		•	<ul style="list-style-type: none"> <li>• जिन्सी सामान तथा सम्पत्ति सुरक्षित रूपमा राख्न उपयुक्त भण्डारणको व्यवस्था मिलाइनेछ ।</li> <li>• आफ्नो भवन तथा जग्गाको क्षेत्रको साँध सिमाना अन्य व्यक्ति र समूहबाट अनधिकृत प्रयोग वा कब्जा र अतिक्रमण हुनबाट जोगाउन सीमा पर्खाल, तारवार आदिको व्यवस्था गरी सीमाकन गर्ने र सुरक्षा प्रवन्ध गरिनेछ ।</li> <li>• पुराना भत्केका भवन, सीमा पर्खाल, तारवार आदिको मर्मत सम्भार गरी उचित संरक्षणको व्यवस्था गरिनेछ ।</li> <li>• कुनै व्यक्तिले स्वीकृति बिना सम्पत्ति अनधिकृत प्रयोग गरेमा वा कब्जा वा अतिक्रमण गरेमा सामान फिर्ता लिन वा आफ्नो नियन्त्रणमा लिन आवश्यक कारबाही गरिनेछ ।</li> <li>• जिन्सी सामान वा सम्पत्तिको क्षति र नोक्सानी हुन गएमा प्रचलित कानून बमोजिम असुलीको कारबाही गरिनेछ ।</li> </ul>	
१४.६.२	स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सार्वजनिक सम्पत्तिको सुरक्षा तथा संरक्षण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• सार्वजनिक सम्पत्तिको सुरक्षा तथा संरक्षणको प्रवन्ध नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• आफ्नो क्षेत्रमा रहेको निम्न सम्पत्ति रहेको स्थान, क्षेत्रफल, लागत, प्राप्तीको स्रोत, मर्मत सम्भार वा जिर्णोद्वार लगायतका आवश्यक विस्तृत विवरण खुलाई अध्यावधिक अभिलेख राखिनेछ,</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत, जिन्सी शाखा, आर्थिक प्रशासन शाखा

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>(क) सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति,</p> <p>ख) आफ्नो कोषबाट बनेको वा खरिद गरेको वा नेपाल सरकार वा प्रदेश सरकार वा कुनै संस्था वा व्यक्तिबाट प्राप्त भएको सम्पत्ति,</p> <p>ग) ढल, नाला, पुल पोखरी, धार्मिकस्थल, पाटी पौवा, धारा, इनार, गौचर, सडक, बाटो, जस्ता सम्पत्ति,</p> <p>घ) आफ्नो स्वामित्वमा रहेको भवन जग्गा, पार्क, उद्यान, चौतारो, बगैचा, बसपार्क जस्ता संरचना,</p> <p>ङ) राष्ट्रिय निकुञ्ज, वन्यजन्तु, आरक्ष, सीमसार क्षेत्र, अन्य वन।</p> <p>च) प्राकृतिक सम्पदा</p> <ul style="list-style-type: none"> <li>• सम्पत्तिको रेखदेख तथा सुरक्षाको प्रवन्ध गरी आवश्यक मर्मत सम्भार तथा संरक्षणको व्यवस्था गरिनेछ।</li> <li>• सम्पत्तिको संरक्षण वा मर्मत गर्न लागि प्रत्येक वर्ष गरेको निर्माण कार्य र खर्चको विवरण अध्यावधिक रूपमा राखिनेछ।</li> <li>• आफ्नो नाउँमा रहेको अचल सम्पत्ति नेपाल सरकारको स्वीकृति नलिई बेचविखन गर्न वा हस्तान्तरण गरिनेछैन।</li> </ul>	

- क) सम्पत्ति तथा जिन्सी व्यवस्थापन, जिन्सी निरीक्षण तथा प्रतिवेदन, सम्पत्ति तथा घरजग्गाको संरक्षण, जिन्सी सामान तथा सम्पत्तिको संरक्षण सम्बन्धी प्रमुख जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृत र भण्डार शाखा प्रमुखको हुनेछ भने जिन्सी सामानको प्रमुख जिम्मेवारी भण्डार शाखा प्रमुखको हुनेछ ।
- ख) सम्पत्ति तथा जिन्सी व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यको विवरणहरु कार्यालयमा अभिलेखिकरण गरी गाउँपालिकाको विषयगत समिति तथा चार पाड्ग्रे सवारी साधनको हकमा संघीय तथा प्रादेशिक अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रतिवेदन गरिनेछ ।

**परिच्छेद- १५: लेखाङ्कन तथा लेखा सफटवेयरको सञ्चालन र वित्तीय प्रतिवेदनको सम्बन्धी प्रतिवेदन**

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि	
१५.१	<b>विनियोजन, राजस्व र धरौटी कारोबारको लेखा</b>				
१५.१.१	कारोबारको म.ले.प.फारमको राखिनेछ।	लेखा ढाँचामा	<ul style="list-style-type: none"> <li>कारोबार ढाँचा तोकेको ढाँचामा नराख्ने</li> <li>व्यवस्थित र अद्यावधिक रूपमा लेखा नराख्ने</li> </ul>	<ul style="list-style-type: none"> <li>आर्थिक कारोबारको लेखा म.ले.प.ले तोकेको ढाँचामा राखिनेछ।</li> <li>लेखा राख्ना महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान, प्रचलित लेखा निर्देशिका लगायतमा उल्लेखित लेखा नीति, सिद्धान्त र कार्यविधिको पालना गरनिछ।</li> <li>लेखा प्रणालीलाई सूचना प्रविधिमा आधारित वनाउन नेपाल सरकारले स्वीकृत गरेको प्रणाली अवलम्बन गरिनेछ।</li> </ul>	लेखापरीक्षण इकाइ
१५.१.२	प्रमुख प्रशासकीय अधिकृत र जिम्मेवार व्यक्ति लेखापालन गरिनेछ।	लेखापालन गर्ने जिम्मेवारी पदाधिकारीबाट नगरिने।	बहन	<ul style="list-style-type: none"> <li>प्रमुख प्रशासकीय अधिकृत र जिम्मेवार व्यक्तिले प्रचलित कानूनले तोके बमोजिमको रीत पुर्याई लेखा राख्ने व्यवस्था मिलाइनेछ।</li> <li>आर्थिक शाखा प्रमुखले कार्यालय वा अन्तर्गतका एकाइको लेखा तोकिएको ढाँचामा राखी अद्यावधिक भए नभएको स्वयम् वा अन्य कर्मचारी मार्फत नियमित रूपमा जाँच र क्ष गरिनेछ।</li> <li>निरीक्षणको क्रममा लेखापालन गर्नुपर्ने कर्मचारीले लेखा नराखेको कारण हानीनोक्सानी भएको देखिएमा सम्बन्धित नोक्सानी रकम असूल गर्ने व्यवस्था मिलाइनेछ।</li> </ul>	लेखापरीक्षण इकाइ
१५.१.३	महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत ढाँचा बमोजिम लेखापालन गर्ने	लेखापालन गर्ने कार्यमा महालेखा नियन्त्रक कार्यालयबाट स्वीकृत		<ul style="list-style-type: none"> <li>आर्थिक कारोबार गर्दा गोश्वारा भौचर, नगदी रसिद, माग फाराम, खरिद आदेश, भुक्तानीको रसिद र भरपाई जस्ता म.ले.प. फारामहरु</li> </ul>	लेखापरीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	गराइनेछ ।	ढाँचा प्रयोग नगरिने ।	<ul style="list-style-type: none"> <li>प्रयोगमा ल्याइनेछ ।</li> <li>बजेट खर्च हिसाब राख्ने प्रयोजनको लागि बजेट खाता (म.ले.प.फा.नं. २०८), बैक नगदी किताब (म.ले.प.फा.नं. २०९), समूहगत र व्यक्तिगत सहायक खाता (म.ले.प.फा.नं. २०८), अद्वितीयारी खाता (म.ले.प.फा.नं. ३०२), बजेट रोक्का फुकुवा खाता (म.ले.प.फा.नं. ३०६), रकमान्तर स्रोतान्तर खाता (म.ले.प.फा.नं. ३०७), सोधभर्ना खाता (म.ले.प.फा.नं. ३०८), ठेक्कागत अभिलेख खाता (म.ले.प.फा.नं. ५०६), जस्ता आवश्यक सबै खाताहरु प्रयोगमा ल्याइनेछ ।</li> <li>राजश्व, स्थानीय सञ्चित कोष तथा अन्य कोष, अनुदान प्राप्ती, धरौटी र जिन्सी तर्फका आवश्यक लेखा तोकिएको म.ले.प. फारमहरुका ढाँचामा राखिनेछ ।</li> <li>प्राप्त ऋणको हिसाब तोकिएको ढाँचामा राख्ने व्यवस्था गरिनेछ ।</li> </ul>	
१५.१.४	नेपाल सार्वजनिक क्षेत्र लेखामानमा उल्लेखित विवरणहरुको तयारी तथा खुलासा गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुरूप आवश्यक सूचना तथा विवरण नराखिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नेपाल सरकारबाट नगदमा आधारित नेपाल सार्वजनिक क्षेत्र लेखामान अनुरूप आवश्यक विवरणहरु तयार गरिनेछ ।</li> <li>लेखामान अनुरूप तेश्रो पक्षबाट भएको भुक्तानी, सम्पत्ति तथा दायित्व, लिनुदिनु पर्ने हिसाब आदि जस्ता थप कारोबारको अभिलेख राखिनेछ ।</li> <li>लेखा राख्दा स्विकृत गरिएका फारमहरुको उपयोग गरिनेछ ।</li> </ul>	लेखापरीक्षण इकाइ
१५.१.५	लेखा राख्दा एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्याको अनुशरण गरिनेछ ।	<ul style="list-style-type: none"> <li>लेखा राख्दा एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्याको</li> </ul>	<ul style="list-style-type: none"> <li>विनियोजन, राजस्व र धरौटीको लेखा राख्दा नेपाल सरकारद्वारा स्वीकृत एकीकृत आर्थिक सङ्केत तथा वर्गीकरण र व्याख्या अनुरूपको खाता</li> </ul>	लेखापरीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		'अनुशरण नगरिने ।	सूची कोडहरूसँग सामन्जयता हुने गरी आर्थिक सङ्केत तथा वर्गीकरणहरु खुलाई लेखा राख्ने व्यवस्था गरिनेछ ।	
१५.२	वैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा			
१५.२.१	वैदेशिक सहायतातर्फ खर्च गरेको रकमको तोकिएको ढाँचामा आयोजना लेखा (सहायक खाताहरु) राखिनेछ ।	<ul style="list-style-type: none"> <li>वैदेशिक सहायताको खर्चमा तोकिएका आयोजना लेखाका सहायक खाता तथा विवरण नराखिने</li> <li>सोधभर्ना हुने गरी भएको खर्चको सोधभर्ना समयमा माग नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>वैदेशिक अनुदान भर न्यून सहायतामा सञ्चालित आयोजना र कार्यक्रमहरुको लेखा राख्दा आयोजनासँग सम्बन्धित प्रमुख खाता र सहायक खाताहरु राखिनेछ ।</li> <li>सोधभर्ना हिसाव, वस्तुगत सहायता, सीधै भुक्तानी, टर्नकी, प्राविधिक सहायताको हिसा राख्ने र विवरण पेश गर्ने कुरा लेखा निर्देशिका अनुसार मिलाइनेछ ।</li> <li>सोधभर्ना हुनेगरी भएको खर्चको रकम सम्झौता अनुसार समयमा नै शोधभर्ना माग गरी सोको लेखा अध्यावधिक गर्ने ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखापरीक्षण इकाई
१५.२.२	आयोजना र कार्यक्रमहरुको सम्झौताको शर्त बमोजिम आयोजना लेखा तथा प्रतिवेदन तयार नगरिने ।	<ul style="list-style-type: none"> <li>आयोजना हिसावको प्रतिवेदन तोकिएको ढाँचामा तयार नगरिने ।</li> <li>प्रतिवेदनहरु समयमा तयार नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>बैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लागि तयार गर्नुपर्ने लेखा विवरणहरु तोकेको ढाँचामा तयार गरी पठाइने छ ।</li> <li>आयोजना हिसाव तयार गर्दा लेखा निर्देशिकामा उल्लेख भएका निम्न हिसावमध्ये उपयुक्त प्रकारको प्रतिवेदन तयार गरिनेछ, <ul style="list-style-type: none"> <li>क) पूर्ण विवरण प्रक्रिया,</li> <li>ख) खर्चको विवरण प्रक्रिया,</li> <li>ग) आयोजना व्यवस्थापन प्रतिवेदन, वित्तीय व्यवस्थापन प्रक्रिया,</li> <li>घ) कार्यसम्पादनमा आधारित सोधभर्ना प्रक्रिया</li> </ul> </li> </ul>	लेखापरीक्षण इकाई
१५.३	वित्तीय प्रतिवेदन पेश गर्ने			

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१५.३.१	मासिक वित्तीय विवरण तोकेको समयभित्र को.ले.नि.का. समक्ष पेश गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• मासिक रूपमा वित्तीय विवरणहरु तयार नगरिने ।</li> <li>• मासिक वित्तीय विवरणहरु समयमा सम्बन्धित समक्ष पेश नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• खर्चको फाँटवारी (म.ले.प.फा.नं. २१०), फछ्यौट गर्न बाँकी पेशकीको मास्वा (म.ले.प.फा.नं. २११) र बैङ्ग हिसाब मिलान विवरण (म.ले.प.फा.नं. २१२)</li> <li>• राजस्व आमदानीको मासिक फाँटवारी (म.ले.प.फा.नं. ११०)</li> <li>• राजस्वको बैङ्ग हिसाब मिलान विवरण (म.ले.प.फा.नं. १०९)</li> <li>• धरौटीको वित्तीय विवरण (म.ले.प.फा.नं. ६०७)</li> <li>• कोष अवस्थाको मासिक विवरण (म.ले.प.फा.नं. ११५)</li> <li>• प्राप्त रकमको मास्केवारी (म.ले.प.फा.नं. २२२)</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र सुशासन समिति
१५.३.२	आयव्यय विवरण, बजेट खर्चको त्रैमासिक प्रगति विवरण र सञ्चित कोषको विवरण तोकिएको अवधि भित्र तयार गरी पेश गरिनेछ ।	<ul style="list-style-type: none"> <li>• वार्षिक रूपमा पेश गर्नुपर्ने वित्तीय विवरणहरु तयार गरी सम्बन्धित निकायमा पेश नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• आयव्ययको विवरण प्रत्येक महिनाको ७ गतेभित्र सार्वजनिक गरिनेछ ।</li> <li>• बजेट खर्चको त्रैमासिक विवरण तयार गर्ने र प्रमुख प्रशासकीय अधिकृतले त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र गाउँपालिकाको वैठकमा पेश गरिनेछ ।</li> <li>• स्थानीय सञ्चित कोषको आयव्ययको त्रैमासिक शीर्षकगत विवरण तयार गरी सङ्घीय अर्थ मन्त्रालय, प्रदेश अर्थ मन्त्रालय तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखापरिक्षण इकाइ
१५.३.३	आर्थिक वर्ष समाप्त भएपछि तोकिएको वार्षिक वित्तीय विवरणहरु तयार गरी सम्बन्धित निकायमा पेश गर्नु पर्ने ।	<ul style="list-style-type: none"> <li>• वार्षिक रूपमा पेश गर्नुपर्ने वित्तीय विवरणहरु तयार गरी सम्बन्धित निकायमा पेश नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• प्रत्येक आर्थिक वर्ष समाप्त भएपछि प्रचलित कानून बमोजिम देहायका वार्षिक वित्तीय विवरण तयार गरी सम्बन्धित को.ले.नि.का. र म.ले.प. कार्यालय लगायतका सबै सम्बन्धित निकायमा पेश गरिनेछ:           <ol style="list-style-type: none"> <li>१) विनियोजन खर्चको वित्तीय विवरण</li> <li>२) राजस्व आमदानीको आर्थिक विवरण</li> </ol> </li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखापरिक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>३) धरौटीको वार्षिक आर्थिक विवरण</li> <li>४) सञ्चित कोष तथा विभिन्न स्थानीय कोषहरूको आर्थिक विवरण</li> <li>५) जिन्सी मौज्दातको वार्षिक विवरण</li> <li>६) प्रतिवद्वताको वार्षिक विवरण</li> <li>७) भुक्तानी दिन बाँकीको कच्चावारी</li> <li>● वित्तीय प्रतिवेदन तयार गर्न तोकिएको सफ्वेयर प्रयोग गरिनेछ।</li> </ul>	
१५.४	<b>लेखा एकीकरण</b>			
१५.४.१	एकीकृत वित्तीय विवरण तयार गरी पेश गरिनेछ।	<ul style="list-style-type: none"> <li>● एकीकृत वित्तीय विवरण तोकेको ढाँचा र समयमा तयार नगरिने।</li> <li>● एकीकृत वित्तीय विवरणमा सबै कारोबार समावेश नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>● विनियोजन, राजस्व, धरौटी लगायत सबै कारोबारको प्रतिवेदन समयमा प्राप्त गर्ने व्यवस्था मिलाइनेछ।</li> <li>● कार्यालय र मातहतका निकायको सबै कारोबार समावेश गरी विनियोजन, राजस्व, धरौटी लगायतको एकीकृत वित्तीय विवरण तयार गरिनेछ।</li> <li>● विनियोजन, राजस्व, धरौटी लगायतको वित्तीय विवरण महालेखा नियन्त्रक कार्यालय तथा गाउँ सभामा पेश गरिनेछ।</li> <li>● विनियोजन, राजस्व, धरौटी लगायत सबै कारोबारको लेखा एकीकरण गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) प्रयोगमा ल्याइनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखापरीक्षण इकाइ
१५.५	<b>लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा</b>			
१५.५.१	लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धमा देहायको नीति अवलम्बन गरिनेछ।	<ul style="list-style-type: none"> <li>● सफ्टवेयरको डाटा तथा सूचना सुरक्षा प्रबन्ध नमिलाइने</li> </ul>	<ul style="list-style-type: none"> <li>● सफ्टवेयर सञ्चालन, नियमन, समस्या समाधान र सुरक्षाको लागि आवश्यक कोठा र सुरक्षाको व्यवस्था गरिनेछ।</li> <li>● सफ्टवेयर सञ्चालनको लागि आवश्यक विज्ञ तथा</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखापरीक्षण इकाइ

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>जनशक्ति र तालिमको व्यवस्था गरिनेछ ।</li> <li>कार्यालय र अन्तर्गतका निकायमा सफ्टवेयर प्रणाली सञ्चालन गर्ने जिम्मेवार व्यक्ति तोक्ने र यस्तो व्यक्तिलाई प्रणालीमा दर्ता हुने व्यवस्था गरिनेछ ।</li> <li>प्रयोगकर्ता कोड लिने र प्रयोगको लग राख्ने व्यवस्था गरिनेछ</li> <li>प्रत्येक व्यक्तिको लागि फरक फरक पासवर्ड प्रदान गरिनेछ ।</li> <li>सम्बन्धित व्यक्ति सरुवा भई वा विशेष कारण परी प्रणालीको सञ्चालन जिम्मेवार व्यक्ति बाहेक अन्यबाट गर्नुपर्ने भएमा स्वीकृति लिने दिने व्यवस्था गरिनेछ ।</li> </ul>	

- क) विनियोजन, राजस्व र धरौटी कारोबारको लेखा नियन्त्रण, वैदेशिक सहायतामा सञ्चालित आयोजना र कार्यक्रमको लेखा नियन्त्रण, वित्तीय प्रतिवेदन पेश गर्ने, लेखा एकीकरण सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ भने लेखा सफ्टवेयर प्रणालीको सञ्चालन तथा सुरक्षा सम्बन्धी प्रमुख जिम्मेवारी सूचना प्रविधि अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।
- ख) लेखाङ्कन, लेखा सफ्टवेयर र वित्तीय प्रतिवेदन सम्बन्धी आवश्यक अभिलेखिकरण गरी महालेखा नियन्त्रक कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय तथा आवश्यक अनुसार विभिन्न सम्बन्धित निकायमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद - १६: जनसहभागिता र सार्वजनिक जवाफदेहिता

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१६.१	सार्वजनिक जवाफदेहिता			
१६.१.१	हरेक पदाधिकारी र कर्मचारीले आफ्नो जिम्मेवारीको क्षेत्रमा जवाफदेहिता वहन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिम्मेवारी पन्छाउने प्रवृत्ति रहन सक्ने,</li> <li>प्रतिवेदन नगर्ने प्रवृत्ति, जस लिने तर कमजोर नतिजाको जिम्मेवारी नलिने प्रवृत्ति विकास हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>मुनासिव कारणले बाहेक तोकिएको नतिजा प्राप्त गर्न नसकेमा प्रचलित कानुन बमोजिम कारवाही गरिनेछ, जानाजान क्षति गरेको पाईएमा क्षतिपूर्ति सहित जरिवाना गरिनेछ ।</li> </ul>	कार्यपालिका
१६.१.२	नतिजामूलक कार्य सम्पादन प्रणाली निर्माण गरी लागू गरिनेछ, सूचक बनाई लागू गरिनेछ ।	<ul style="list-style-type: none"> <li>नतिजामूलक प्रणाली नहुने,</li> <li>कार्य सम्पादन सही रूपमा नहुने,</li> <li>सूचक नबनाउने प्रवृत्ति ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नतिजा बारेको सूचना दिने व्यवस्थापकीय सूचना प्रणाली लागू गरिनेछ ।</li> <li>कार्य सम्पादन करार गरिनेछ ।</li> <li>नतिजालाई पुरस्कार र नतिजा नदिनेलाई कारवाही गर्ने कानुन बनाई लागू गरिनेछ ।</li> </ul>	कार्यपालिका
१६.१.३	नतिजामा आधारित प्रोत्साहन र पुरस्कार प्रणाली विकास गरी लागू गरिनेछ ।	<ul style="list-style-type: none"> <li>पुरस्कारलाई नतिजासँग आवद्ध नगरिने,</li> <li>पुरस्कार योग्यतामा आधारित नभई बाँडफाँटको विषय बन्न सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>पुरस्कारलाई नतिजासँग आवद्ध गर्ने कार्य सम्पादन करार गरी सुचकको आधारमा पुरस्कार दिइनेछ ।</li> <li>बाँडचुडको सँस्कृतिलाई कारवाही गरिनेछ ।</li> </ul>	कार्यपालिका
१६.१.४	गाउँपालिकामा नतिजाको जिम्मेवारी लिने संस्कृति र मूल्यको विकास गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जिम्मेवारीको संस्कृति विकास गर्ने संयन्त्र नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>नतिजा सूचक हासिल गर्ने शाखाहरूलाई क्षमता अभिवृद्धि गरी अनुगमन गरिनेछ ।</li> </ul>	कार्यपालिका
१६.१.५	सूचना प्रवाह	<ul style="list-style-type: none"> <li>सर्वसाधारणको सार्वजनिक सूचनाको हक बच्चित हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत गाउँपालिकाको काम कारवाही वा निर्णय सम्बन्धी सूचना जानकारी माग भएमा तोकिएको समयभित्र सूचना</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत सूचना अधिकारी

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			उपलब्ध गराइनेछ ।	
१६.१.६	विकासमा जनताको सहभागिता	<ul style="list-style-type: none"> <li>जनचासोमा केन्द्रित आयोजना कार्यान्वयन नहुँदा स्थानीय आवश्यकता सम्बोधन नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७५ बमोजिम जनताको प्रत्यक्ष सहभागितामा योजना तर्जुमा गरिनेछ ।</li> </ul>	अध्यक्ष वडा अध्यक्षहरु
१६.१.७	निर्णयमा सहभागिता र पारदर्शिता	<ul style="list-style-type: none"> <li>जनचासोमा केन्द्रित आयोजना कार्यान्वयन नहुँदा स्थानीय आवश्यकता सम्बोधन नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>गाउँपालिकाले योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी निर्णयमा जनताको सहभागिता र पारदर्शिता गराइनेछ ।</li> </ul>	कार्यपालिकाका सदस्य र प्रमुख प्रशासकीय अधिकृत
१६.१.८	सर्वसाधारण तथा सरोकारवालाको सरोकार सम्बोधन गर्न सार्वजनिक सुनुवाई तथा गुनासो व्यवस्थापन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>प्रदान गरेको सेवा सम्बन्धमा कानुनले तोकेबमोजिम सार्वजनिक सुनुवाई नगरिने ।</li> <li>सेवाग्राहीको गुनासोको उचित व्यवस्थापन र सम्बोधन नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सामाजिक परीक्षण, सार्वजनिक परीक्षणजस्ता कार्यक्रम अनिवार्य रूपमा गर्ने गराउने कानून व्यवस्था गरिनेछ ।</li> <li>कानून बमोजिम सो सम्बन्धी निर्देशिका तर्जुमा गर्ने र प्रयोगमा ल्याई कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।</li> <li>यस्ता कार्यक्रमहरु सञ्चालन गरे पछि सो सम्बन्धी अभिलेख राख्ने र प्रतिवेदन तयार गर्ने व्यवस्था मिलाइनेछ ।</li> <li>सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षणको आवधिक रूपमा अनुगमन गर्ने व्यवस्था मिलाइनेछ ।</li> <li>पालिकाले सेवाग्राही तथा सरोकारवालाको सरोकार सम्बोधन गर्न कानुनमा तोकिए बमोजिम सार्वजनिक सुनुवाईको व्यवस्था</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१६.१.९	सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जबाफदेही बनाउन सामाजिक परीक्षण र सार्वजनिक परीक्षण संचालन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कानून बमोजिम सामाजिक परीक्षण र सार्वजनिक परीक्षण कार्यक्रम संचालन नगरिने ।</li> <li>कार्यक्रम गरे पनि औपचारिकतामा सीमित रहन सक्ने ।</li> </ul>	<p>गरिनेछ ।</p> <ul style="list-style-type: none"> <li>कार्यालयको सेवाको गुणस्तर, प्रभावकारीता र कर्मचारीको काम कारबाही सम्बन्धमा सेवाग्राहीको गुनासो सुन्न उजुरी पेटिकार वैभसाइट टेलिफोन मध्ये कुनै पनि माध्यमबाट गर्न सक्ने व्यवस्था गरिनेछ ।</li> <li>गुनासो सुन्ने जिम्मेवार अधिकारी तोकी गुनासो प्राप्त भएको मितिले चौबीस घन्टाभित्र गुनासो व्यवस्थापनका लागि सुझाव सहित प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश गर्ने व्यवस्था गरिनेछ ।</li> <li>प्राप्त गुनासाहरूको अभिलेखाकान्न गर्ने व्यवस्था मिलाई निश्चित समयभित्र कार्य दुर्यांउने वा कारबाही गर्ने व्यवस्था गरिनेछ ।</li> <li>गुनासा व्यवस्थापनबारे अनुगमन गर्ने व्यवस्था समेत मिलाइनेछ ।</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत
१६.१.१०	वित्तीय उत्तरदायित्व, जिम्मेवारी र जबाफदेहिता वहन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>राज्यको ढुकुटीको दुरुपयोग र अपचलन हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>पालिकाको योजना छनौट, मध्यमकालिन खर्च संरचना तयार गरिनेछ ।</li> <li>बजेट प्रस्ताव गर्ने, सरकारी सम्पत्तिको संरक्षण तथा योजना कार्यक्रमको अनुगमन गरी वित्तीय उत्तरदायित्व कायम गर्ने गराउने कर्तव्य गाउँ प्रमुखको हुनेछ ।</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>आर्थिक प्रशासन संचालन गर्ने जिम्मेवारी सम्बन्धित लेखा उत्तरदायी अधिकृतको हुनेछ ।</li> </ul>	
१६.१.११	वित्तीय अनुशासन र पारदर्शिता	<ul style="list-style-type: none"> <li>राज्यको ढुकुटीको दुरुपयोग र अपचलन हुन सक्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ८ बमोजिम गाउँपालिकाले वित्तीय अनुशासन कायम राखी आर्थिक पारदर्शिताका लागि आयव्ययको लेखापरीक्षण गरेको १५ दिनभित्र विवरण सार्वजनिक गरिनेछ ।</li> <li>बजेट कार्यान्वयनको समीक्षा गरी प्रत्येक वर्ष कार्तिक मसान्तभित्र सार्वजनिक गरिनेछ ।</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत
१६.२	<b>जनसहभागिता</b>			
१६.२.१	नेपालको संविधानले समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तको स्पष्ट व्यवस्था गरेकोले पालिकाले सोही बमोजिम प्रतिनिधित्वको सुनिश्चित गर्नेछ ।	<ul style="list-style-type: none"> <li>समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा सहभागिता गाउँइने ।</li> <li>कानूनले व्यवस्था गरे अनुसार सरोकारवालाहरुको सहभागिता गाउँइने ।</li> <li>•</li> <li>•</li> </ul>	<ul style="list-style-type: none"> <li>नेपालको संविधानले समानुपातिक समावेशिता र सहभागितामूलक सिद्धान्तको स्पष्ट व्यवस्था गरेकोले स्थानीय तहले महिला, दलित र अल्पसंख्यक समुदायबाट समेत प्रतिनिधित्वको सुनिश्चित गरिनेछ ।</li> <li>गाउँपालिका तथा गाउँपालिकाले सरोकारवालाहरुको अधिकतम सहभागिता गराउने नीति र पद्धति अपनाइनेछ ।</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत
१६.२.२	योजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था कायम गर्न योजनाको छनौट कार्यमा जनसहभागिता हुने	<ul style="list-style-type: none"> <li>योजना र कार्यक्रम कार्यान्वयनमा गर्दा ऐनले निर्देश गरे बमोजिम सरोकारवालाहरुको</li> </ul>	<ul style="list-style-type: none"> <li>आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व सम्बन्धी व्यवस्था कायम गर्नको लागि आयोजनाको छनौट गर्दा जनताको</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
	व्यवस्था मिलाइनेछ ।	<ul style="list-style-type: none"> <li>• सहभागिता नगरिने ।</li> <li>• सहभागिता औपचारिकतामा मात्र सीमित गरिने ।</li> <li>• योजनाको छनौट गर्दा जनताको माग र आवश्यकता तथा जनसहभागिताको आधारमा नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>• माग र आवश्यकताको आधारमा गरिनेछ ।</li> <li>• आयोजनाको सञ्चालन उपभोक्ता समिति मार्फत गर्ने व्यवस्था मिलाइने र आयोजनाको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनमा जनसहभागिता सुनिश्चित हुने व्यवस्था मिलाइनेछ ।</li> <li>• सरोकारवालाहरुको सहभागिताको सुनिश्चित गर्नको लागि अभिमुखिकरण गोष्ठी आदि कार्यक्रम संचालन गरिनेछ ।</li> <li>• सहभागितालाई व्यवहारमा व्यापक रूपमा लागू गरी अर्थपूर्ण बनाइनेछ ।</li> <li>• आयोजनामा जनताको प्रत्यक्ष सहभागिता र स्वामित्व कायम गर्नको लागि आयोजनाको छनौट गर्दा जनताको माग र आवश्यकताको आधारमा गरिनेछ ।</li> <li>• आयोजनाको छनौट गर्दा स्थानीय जनतासंग माग र आवश्यकतावारे छलफल गरी माग संकलन गरिनेछ । बडाहरुलाई माग संकलनमा सक्रिय बनाइनेछ ।</li> </ul>	
१६.२.३	स्थानीय तहले योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय जनता, बुद्धिजीवी, विषय विज्ञ लगायतका सरोकारवालाहरुको सहभागितामा गराइनेछ ।	<ul style="list-style-type: none"> <li>• योजनाको कार्यान्वयनमा सरोकारवालाहरुको सहभागिता गाउँईने ।</li> <li>• आयोजनाको सञ्चालन, अनुगमन मूल्याङ्कनमा</li> </ul>	<ul style="list-style-type: none"> <li>• योजना तर्जुमा र कार्यान्वयन गर्दा स्थानीय बुद्धिजीवी, विषय विज्ञ, अनुभवी, पेशाविद, सीमान्तकृत तथा लोपोन्मुख समुदाय, महिला, बालबालिका, दलित, युवा,</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
		सरोकारवालाहरुलाई सहभागिता गाउँउने	<p>अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतका सरोकारवालहरुको अधिकतम सहभागिता गराइनेछ ।</p> <ul style="list-style-type: none"> <li>जनताको आवश्यकता, जनसहभागिता, लागत, प्रतिफल आदि पक्षको विचार गरी योजनाहरुको प्राथमिकता निर्धारण गरी कार्यान्वयन योग्य उपयुक्त योजना छनोट गरिनेछ ।</li> <li>छनोट गरिने योजनामा जनसहभागिता हुने कुरा सुनिश्चित गरिनेछ ।</li> </ul>	
१६.२.४	विकासमा जनताको सहभागिता सुनिश्चित गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जनचासोमा केन्द्रित आयोजना कार्यान्वयन नहुँदा स्थानीय आवश्यकता सम्बोधन नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७५ बमोजिम जनताको प्रत्यक्ष सहभागितामा योजना तर्जुमा गरिनेछ ।</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत
१६.२.५	निर्णयमा सहभागिता र पारदर्शिता हुनेछ ।	<ul style="list-style-type: none"> <li>जनचासोमा केन्द्रित आयोजना कार्यान्वयन नहुँदा स्थानीय आवश्यकता सम्बोधन नहुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>योजना तर्जुमा र कार्यान्वयन सम्बन्धी निर्णयमा जनताको सहभागिता र पारदर्शिता सुनिश्चित गरिनेछ ।</li> </ul>	कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत

- क) जनसहभागिता प्रवर्द्धनको मुख्य जिम्मेवारी निर्वाचित पदाधिकारी र प्रमुख प्रशासकीय अधिकृतको हुनेछ भने सार्वजनिक जवाफदेहिता प्रवर्द्धनको मुख्य जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुनेछ ।
- ख) जनसहभागिता र सार्वजनिक जवाफदेहितासँग सम्बन्धित सम्पूर्ण कार्यको अभिलेखिकरण गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय सुशासन समितिमा प्रतिवेदन गरिनेछ ।

## परिच्छेद - १७: धरौटी कारोबार तथा कोष सञ्चालनको विवरण

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
१७.१	<b>धरौटी कारोबार</b>			
१७.१.१	धरौटीको खाता खोली सञ्चालन गर्ने कार्य कानून बमोजिम मात्र गरिनेछ।	<ul style="list-style-type: none"> <li>धरौटी खाता सरकारी कारोबार गर्न तोकिएको बैकमा नखोलिने।</li> <li>धरौटी खाताको सञ्चालन तोकिएको व्यक्तिबाट नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्राप्त गरेको नगदी धरौटी रकम वा जमानत (बैंक ग्यारेण्टी) रकम जम्मा गर्न को.ले.नि.का. को स्वीकृतिमा जिल्लाको सरकारी कारोबार गर्न तोकिएको बैकमा ख - ३ समूहको खाता खोलिनेछ।</li> <li>धरौटीको बैंक खाता सञ्चालन प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत र लेखाको कर्मचारीको संयुक्त दस्तखतबाट गरिनेछ।</li> <li>प्राप्त गरेको नगद वाहेकको अन्य प्रकारको धरौटी वा जमानत (बैंक ग्यारेण्टी) को कागजात वा अन्य वस्तु सुरक्षित रूपमा राख्ने व्यवस्था गरिनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखा समिति
१७.१.२	खास प्रयोजनको लागि मात्र धरौटी रकम लिइनेछ।	<ul style="list-style-type: none"> <li>कानून बमोजिम धरौटी प्राप्त नगरिने।</li> <li>धरौटी बापत आवश्यक रकम प्राप्त गर्दा प्रक्रिया पुरा नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रचलित कानून बमोजिम देहायको धरौटी रकम मात्र प्राप्त गरिनेछ:             <ul style="list-style-type: none"> <li>स्थानीय तहलाई बुझाउनु पर्ने कर, दस्तुर आदि रकम बुभ्न वा राजस्व बुझाउनु पर्ने रकम किटान नभएको अवस्थामा अग्रिम बुझिलिने रकम,</li> <li>खरिद सम्बन्धी बोलपत्र वा लिलाममा भाग लिन वा सम्झौता गर्न तोकिएको धरौटी रकम,</li> <li>ठेक्का रकम भुक्तानी गर्दा नियमानुसार कट्टी गर्नुपर्ने रकम,</li> <li>कुनै काम गर्न अग्रिम धरौटी रकम</li> </ul> </li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखा समिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>राखुपर्ने शर्त तोकिए बमोजिमको रकम,</li> <li>धरौटी रकम प्राप्त गर्दा धरौटीको प्रयोजन, प्रकार, रकम र सेवाग्राही, निर्माण व्यवसायी वा आपूर्ति लगायतको विवरण खुलाउने व्यवस्था गरिनेछ ।</li> </ul>	
१७.१.३	कानून बमोजिम धरौटीको लेखा राख्ने तथा लेखापरीक्षण गराउने जिम्मेवारी बहन गरिनेछ ।	<ul style="list-style-type: none"> <li>धरौटीको लेखा राख्ने तथा लेखापरीक्षण गराउने जिम्मेवारीको पालना नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>प्रमुख प्रशासकीय अधिकृतले धरौटीको लेखा राख्ने र लेखापरीक्षण गराउने उत्तरदायित्व बहन गर्नेछ ।</li> <li>आर्थिक प्रशासन शाखा प्रमुखले धरौटी लेखा तोकिएको ढाँचामा राख्ने र राख्न लगाउने जिम्मेवारी बहन गर्नेछ ।</li> <li>धरौटी कारोबारको आन्तरिक र अन्तिम लेखापरीक्षण अनिवार्य रूपमा गराइनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति
१७.१.४	धरौटी रकम आम्दानी बाँध्ने तथा लेखा राख्ने कार्य गर्दा तोकिए बमोजिमको कार्यविधिहरु पालना गरिनेछ ।	<ul style="list-style-type: none"> <li>धरौटी रकम तोकिए बमोजिम आम्दानी नबाँधिने तथा खातामा नचढाइने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>व्यक्ति वा संस्थावाट प्राप्त भएको धरौटी रकमको भौचर र वैंक भौचर तथा स्टेटमेन्टको आधारमा गोश्वारा भौचर तयार गरी आम्दानी बाँधिनेछ ।</li> <li>धरौटी कारोबारको लेखा राख्ना प्रचलित लेखा प्रणाली अनुसार तोकिएको म.ले.प. फाराम प्रयोग गरी गोश्वारा धरौटी खाता र व्यक्तिगत धरौटी खाता लगायतका आवश्यक खाताहरु राखिनेछ ।</li> <li>धरौटी खर्चको गोश्वारा भौचर बनाइ धरौटीको वैंक नगदी किताव राख्ने ।</li> <li>धरौटी खाता फ्रिज हुने खाताको रूपमा सञ्चालन गरिनेछ ।</li> <li>आर्थिक वर्षको अन्त्यमा बाँकी रहेको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			धरौटी रकम अर्को आर्थिक वर्षमा जिम्मेवारी सारिनेछ ।	
१७.१.५	धरौटी कारोबारको खर्च लेख्ने कार्य तोकिए बमोजिम गर्नु गरिनेछ ।	<ul style="list-style-type: none"> <li>धरौटी रकम कार्यालयले अन्य प्रयोजनको निमित्त खर्च गर्ने ।</li> <li>तोकिए बमोजिमको धरौटीको खर्च नलेखिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>सम्बन्धितले बुझाएको धरौटी रकम ( राजस्व दाखिला नहुने वा जफत वा कट्टा नहुने भएमा) कार्य सम्पन्न भएपछि वा धरौटी फिर्ता पाउने म्याद भित्र तोकेको प्रक्रिया पुराई फिर्ता दिइनेछ ।</li> <li>सम्बन्धितले कर चुक्ता गरेको प्रमाणपत्र बुझाएपछि मात्र धरौटी फिर्ता गरिनेछ ।</li> <li>धरौटी रकम फिर्ता दिंदा व्यक्तिगत धरौटी खाता र धरौटी बाँकीको विवरणसँग फिर्ता दिनुपर्ने रकम भिडाई फिर्ता दिइनेछ ।</li> <li>धरौटी रकम फिर्ता खर्च लेख्दा वा सदरस्याहा गर्दा गोश्वारा भौचर तयार गरी चेक जारी गरिनेछ ।</li> <li>आर्थिक कारोबारको क्रममा प्राप्त धरौटी रकम अन्य कामको लागि खर्च गर्ने वा सापेक्ष दिने कार्य गरिनेछैन ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति
१७.१.६	धरौटी रकम तोकिएको अवस्थामा जफत र राजस्वमा दाखिला गरिनेछ ।	<ul style="list-style-type: none"> <li>जफत गर्नुपर्ने धरौटी रकम जफत नगरिने ।</li> <li>जफत गरिएको धरौटी रकम राजस्वमा दाखिला नगर्ने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कुनै काम गर्न वा जमानत वापत राखिएको धरौटी काम पूरा गाउँको कारणले कानून बमोजिम वा करारको शर्तनामा बमोजिम जफत गर्नुपर्ने अवस्था भएमा आवश्यक निर्णय गराई धरौटी रकम जफत गरी राजस्व दाखिला गरिनेछ ।</li> <li>कार्यालयले कुनै राजस्व वा कर निर्धारण प्रयोजनको लागि धरौटी रकम प्राप्त</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			गरेको भए तोकिएको काम पूरा वा कर निर्धारण भएपछि कानून वा करारको शर्त बमोजिम राजस्व दाखिला गर्नुपर्ने रकमको हकमा निर्णय गराई राजस्व दाखिला गरिनेछ।	
१७.१.७	धरौटी हिसाव भिडान तथा मिलान नियमित रूपमा गरिनेछ।	<ul style="list-style-type: none"> <li>धरौटी खाताको हिसाव भिडान नगरिने।</li> <li>हिसाव मिलान विवरण तयार नगरिने।</li> </ul>	<ul style="list-style-type: none"> <li>धरौटी हिसावको मास्केवारी तयार गर्नु अघि बैक हिसावसँग मासिक रूपमा भिडान गरिनेछ। फरक परेको रकम पहिचान र जाँच गरी आवश्यक हिसाव मिलान गरिनेछ।</li> <li>धरौटीको हिसाव भिडानको क्रममा कुनै रकम सेस्तामा आम्दानी जनिएको तर बैड जम्मा नभएको वा कम भएको अवस्थामा आवश्यक जाँच तथा छानविन गरी मस्यौट वा लापरवाहीको कारण हुन गएको भए सम्बन्धितलाई कानून बमोजिम कारबाही गरिनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति
१७.१.८	धरौटीको मास्केवारी तथा वित्तीय विवरण तोकिएको समयभित्र तयार गरिनेछ।	<ul style="list-style-type: none"> <li>धरौटीको मास्केवारी तथा वित्तीय विवरण तयार नगरिने वा समयमा तयार नगरिने</li> </ul>	<ul style="list-style-type: none"> <li>धरौटी हिसावको मास्केवारी महिना भुक्तान भएको मितिले सात दिनभित्र र धरौटीको वार्षिक आर्थिक विवरण आर्थिक वर्ष समाप्त भएको पैंतीस दिनभित्र तयार गरी को.ले.नि.का. मा पठाइनेछ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति
१७.२	<b>विशेष कोषहरुको सञ्चालन</b>			
१७.२.१	स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोष जस्ता कोषको सञ्चालन तत् तत् कोष सञ्चालन निर्देशिका बमोजिम गरिनेछ।	<ul style="list-style-type: none"> <li>कोषहरुको सञ्चालन गर्दा तत् तत् निर्देशिकाका प्रावधान उल्लङ्घन हुने।</li> </ul>	<ul style="list-style-type: none"> <li>आन्तरिक आय, सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान प्राप्त ऋण रकम, जनसहभागिता लगायतका रकम स्थानीय सञ्चित कोषमा जम्मा गरिनेछ।</li> <li>आकस्मिक कार्यको लागि खर्च जुटाउन</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<ul style="list-style-type: none"> <li>आकस्मिक कोष सञ्चालन गरिनेछ ।</li> <li>प्रचलित कानून बमोजिम प्रदेश सरकारसँग वाँडफाँट हुने कर रकम वाँडफाँट गर्नुअघि विभाज्य कोषमा जम्मा गरिनेछ ।</li> <li>विभाज्य कोषमा जम्मा भएको रकममध्ये कानून बमोजिम स्थानीय तहले प्राप्त गर्ने रकम स्थानीय सञ्चित कोषमा राखी प्रदेश सरकारलाई उपलब्ध गराउनु पर्ने रकम नियमित रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरिनेछ ।</li> </ul>	
१७.२.२	स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोष जस्ता कोषको खाता सञ्चालन तोकिए बमोजिम गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कोषहरुको सञ्चालन तोकिए बमोजिम नगरिने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>स्थानीय विविध कोष, विभाज्य कोष, आकस्मिक कोष र विपद् व्यवस्थापन कोषको लागि सरकारी कारोबार गर्ने बैंकमा क्रमशः ग-५, ग-६, ग ७.१ र ग - ७.२ समूहको खाता खोलिनेछ ।</li> <li>कोषहरुको सञ्चालन सम्बन्धित निकायको स्वीकृतिमा मात्र गर्ने ।</li> <li>कोषहरुको कारोबार बैंकमार्फत मात्र गरिनेछ ।</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति
१७.२.३	कोषहरुबाट खर्च लेख्ने कार्य कानूनमा तोकिए बमोजिम गरिनेछ ।	<ul style="list-style-type: none"> <li>कोषबाट खर्च लेख्ने कार्य कानूनमा तोकिए बमोजिम नगरिने ।</li> <li>कोषको उद्देश्य विपरित अन्य प्रयोजनमा खर्च हुने ।</li> </ul>	<ul style="list-style-type: none"> <li>कोष खाताबाट खर्च लेख्ना कानून बमोजिम रीत पुर्याई अस्तियार प्राप्त अधिकारीको स्वीकृतिमा खर्च लेखिनेछ ।</li> <li>खर्च लेख्ना विल भरपाई सहित गोशवारा भौचर उठाइ स्वीकृत गराउने । कोषको लेखा तोकिएको म.ले.प.फा.नं. को ढाँचामा राखिनेछ ।</li> <li>कोषमा (फ्रिज हुने बाहेक) आर्थिक वर्षको</li> </ul>	प्रमुख प्रशासकीय अधिकृत र लेखासमिति

क्र.सं.	जिम्मेवारीको क्षेत्र	जोखिम	नियन्त्रणका उपाय	अनुगमन गर्ने निकाय र विधि
			<p>अन्त्यमा बाँकी रहेको रकम अर्को आर्थिक वर्षमा जिम्मेवारी सारिनेछ ।</p> <ul style="list-style-type: none"> <li>● कोषको आयव्यय विवरण तयार गरी लेखापरीक्षण गराइनेछ ।</li> <li>● कोषको उद्देश्य विपरित खर्च गर्नेलाई कानून बमोजिम कारबाही गरिनेछ ।</li> </ul>	

- क) धरौटी कारोबार तथा विशेष कोषहरूको सञ्चालन सम्बन्धी प्रमुख जिम्मेवारी आर्थिक प्रशासन शाखा प्रमुखको हुनेछ ।
- ख) धरौटी कारोबार तथा कोष संचालन सम्बन्धि सम्पूर्ण कार्यको अभिलेखिकरण गरी लेखा परीक्षण समिति, महालेखा नियन्त्रक कार्यालय तथा आवश्यक अनुसार विभिन्न सम्बन्धित निकायमा प्रतिवेदन गरिनेछ ।

## विविध

### क) अखित्यार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावको कार्यान्वयन

सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिष्पर्धी र गुणस्तरीय बनाउन आयोग ऐन, २०४८ को दफा २८ (ख) (१) बमोजिम अखित्यार दुरुपयोग अनुसन्धान आयोगले सरकारहरूलाई दिएको सुझाव निम्नानुसार रहेका छन् । यी सुझावहरू बमोजिम काम गर्ने गराउने व्यवस्था मिलाउने ।

१सीमित स्रोतको राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण एवं उच्च प्रतिफलदायी ढङ्गले । उपयोग हुने सुनिश्चितताका लागि आयोजना व्यवस्थापनलाई व्यवस्थित र अनुशासित बनाई तोकिएको समय गुणस्तर र लागत भित्रै आयोजना सम्पन्न गर्न बजेट तर्जुमा र आयोजना व्यवस्थापनका सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन तथा नियममा व्यवस्था भए बमोजिमका देहायका विषयहरू तत्काल कार्यान्वयन गर्ने:

कस (घंघ, प्रदेश र स्थानीय तीनै तहमा आयोजना बैंकको स्थापना र मध्यमकालीन खर्च संरचनाको कार्यान्वयन गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा १७ र ऐनियमावली, २०७७ को नियम २४ र २६ बमोजिम आयोजना बैंक, मध्यमकालीन खर्च संरचना, मन्त्रालयगत बजेट सूचना प्रणालीर स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली बीच अन्तरआवद्धता (इन्टरलिङ्केज) कायम गर्ने,

खराइट्रिय योजना आयोगले बजेट तर्जुमाको निकायगत सिलिङ्ग उपलब्ध गराउनु पूर्व तत् तत् निकायसंग ( तयारी पूरा भएका आयोजनाहरूको विवरण माँग गरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनरनियम बमोजिमका जिम्मेवार पदाधिकारीलाई बोलाई चरणवद्ध रूपमा छलफल गर्ने।

गसंघ (, प्रदेश र स्थानीय तहले सञ्चालन गर्ने आयोजना वर्गिकरणको वस्तुगत मापदण्ड बनाई तीनै तहका आयोजना बैक व्यवस्थापन सूचना प्रणालीमा मापदण्डले सम्बन्धित तहबाट सञ्चालन हुने भनी तोकेका प्रकृति र लागत सीमाका आयोजना मात्र प्रविष्टि हुने र सो सीमाभित्रका आयोजना बैकमा प्रविष्टि नगरेका आयोजनामा बजेट विनियोजन नहुने व्यवस्था गर्ने,

घसम्बन्धित मन्त्रालय तथा मातहतका निकायले आफुले सञ्चालन गर्ने निश्चित लागत सीमा भन्दा ( माथिका सबै आयोजनाको विस्तृत अध्ययन गरीरगाई आर्थिक तथा वित्तीय, प्राविधिक र वातावरणीय दृष्टिले उपयुक्त देखिएका र जग्गा प्राप्ति, वन क्षेत्रको उपयोग, रुख कटान, प्रारम्भिक वातावरणीय परिक्षण, वातावरणीय प्रभाव मूल्यांकन लगायतका कार्यका लागि कानूनी प्रक्रिया पुरा भएका कार्यान्वयनका निमित्त तयारी अवस्थाका आयोजना मात्र आयोजना बैकमा प्रविष्टि गर्ने,

डराइट्रिय योजना आयोग) तीनै तहका सरकारको योजना तथा बजेट निर्माण सम्बद्ध निकाय (, प्रदेश नीति तथा योजना आयोग, स्थानीय तहको योजना शाखाले आयोजना बैकमा प्रविष्टि भएका (महाशाखा/ आयोजनाको सम्भाव्यता, कार्यान्वयनयोग्यता र पूर्वतयारीको द्रुत लेखाजोखा गरी उपयुक्त देखिएका आयोजनाको मात्र प्राथमिकताक्रम सहितको सूची तयार गरी आयोजना बैक व्यवस्थापन सूचना

प्रणालीमार्फत् सार्वजनिक गर्ने र त्यस्ता आयोजनाको विवरण स्वतः मध्यमकालीन खर्च संरचना व्यवस्थापन सूचना प्रणालीमा समेत अध्यावधिक हुने व्यवस्था मिलाउने,

चमन्त्रालय तथा निकायहरूले वार्षिक बजेट तर्जुमा गर्दा आफूलाई प्राप्त सिलिङ्गिभत्र रही आयोजना (बैंकबाट छनौट र प्राथमिकीकरण भई मध्यमकालीन खर्च संरचना व्यवस्थापन सूचना प्रणालीमा अद्यावधिक भएका आयोजनाहरूमा मात्र प्राथमिकताका आधारमा बजेट प्रस्ताव गर्ने)। योजना आयोग तथा अर्थ मन्त्रालयमा हुने बजेट छलफलमा यसरी प्रस्तावित आयोजना मध्येबाट बजेटमा समावेश हुने आयोजनाको टुङ्गो लगाई सम्बन्धित मन्त्रालय र निकायको अधिकारप्राप्त अधिकारीबाट निर्णय गराएर मात्र मन्त्रायलगत बजेट सूचना प्रणालीमा अन्तिम प्रविष्टि गर्ने,

छसंघ (, प्रदेश र स्थानीय तीनै तहमा बजेट तर्जुमा गर्दा उल्लिखित प्रकृयाभन्दा बाहिरबाट आयोजना समावेश गरी बजेट विनियोजन गर्नु प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन नियम विपरित हुने र त्यस्तो कार्यका लागि सम्बन्धित अधिकारी जिम्मेवार हुने हुँदा त्यस्तो कार्य नगर्ने, नगराउने।

२विधायिकी स्वीकृति बाहेकका आयोजना आर्थिक वर्षको बीचमा कार्यपालिकाको निर्णय तथा अन्य सोही . प्रकृतिका निर्णयको आधारमा बजेटमा समावेश गरी कार्यान्वयनमा लैजाने प्रवृत्ति तीनै तहका सरकारमा देखिनु वित्तीय अनुशासन र भ्रष्टाचार नियन्त्रणका दृष्टिले चिन्ताको विषय हो। उक्त कार्य नेपालको संविधानमा उल्लिखित आर्थिक कार्यप्रणाली र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि ऐन नियम विपरित हुने

र यस्तो कार्यबाट अछितयारको दुरुपयोग समेत हुने हुँदा संघ, प्रदेश र स्थानीय तहले यस्तो प्रवृत्तिको पूर्णतः अन्त्य गर्ने ।

३सम्पूरकरविशेष अनुदानका लागि आयोजना प्रस्ताव फाराम भर्दा सो को आवश्यकता र औचित्य पुष्टी हुने । गरी कानूनतः जिम्मेवार प्राप्त पदाधिकारीबाट निर्णय गरी आवश्यक कागजात सहित आयोजना बैंकमा प्रविष्टि गर्ने । यसरी आयोजना प्रस्ताव गर्दा उल्लिखित विवरण फरक पर्न गएमा प्रस्तावक, सिफारिशकर्ता र निर्णयकर्ता जिम्मेवार हुने ।

४जथाभावी बजेट रकमान्तर गरी खर्च गर्ने विकृति झाँगिदै जाँदा स्रोतको दुरुपयोग र सम्पादित कामको । गुणस्तर समेत कमशल हुने गुनासो व्यापक मात्रामा बढेको छ । सम्बन्धित अधिकारीहरूले बजेट तर्जुमाकै चरणमा पर्याप्त ध्यान पुर्याई रकमान्तर गर्नु पर्ने अवस्था आउन नदिने र सार्वजनिक स्रोतको उपयोगिता र प्रतिफलका दृष्टिले रकमान्तर गर्न औचित्यपूर्ण हुने ठहरी रकमान्तर गर्नु पर्ने आवश्यकता भएमा दोस्रो र तेस्रो त्रैमासिकमा मात्र गर्न सक्ने गरी मापदण्ड बनाई कार्यान्वयन गर्ने ।

५बहुवर्षीय आयोजनामा न्यून बजेट विनियोजन गर्ने र पछि रकमान्तर गरी स्रोत सुनिश्चितताका लागि चालु । मा विनियोजन भएको हुनु पर्ने बजेट प्रतिशत पुरा गरी स्रोत सुनि .व.आश्रितता सहमती लिई बहुपर्षीय ठेक्का लगाउने, न्यूनतम मापदण्ड नै नपुगेका आयोजनामा समेत बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितता दिने, अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयमा विनियोजित रकमबाटै बजेट व्यवस्था गर्ने गरी जथाभावी स्रोत सुनिश्चितता प्रदान गर्ने प्रवृत्तिले तीनै तहका सरकारलाई असीमित बजेट दायित्व सिर्जना भएको छ जसका कारण वार्षिक

बजेट बनाउँदा नयाँ आयोजना राख्नै नसकिने स्थिति बन्दै गएको विषय सार्वजनिक स्रोतको उपयोगमा अनुशासन, नियमितता र प्रतिफल समेतको दृष्टिबाट त्रुटिपूर्ण हुने हुँदा वस्तुगत मापदण्ड बनाई सो को पूर्ण पालना गरी आवश्यकता र औचित्यका आधारमा मात्र बहुवर्षीय आयोजनामा स्रोत सहमति दिने व्यवस्था गर्ने ।

६ स्वीकृत वार्षिक खरिद योजना अनुसार समयमै खरिद गर्नु र खरिद सम्झौता बमोजिमको कामको गुणस्तर . अनुगमन गरी कार्यसम्पन्न भएपश्चात समयमै भुक्तानी दिनुसम्बन्धित खर्च गर्ने अधिकारी र लेखा उत्तरदायी अधिकृतको जिम्मेवारी भए पनि त्यस्ता अधिकारीहरु जिम्मेवार नुहुँदा कार्य सम्पन्न भएर पनि सम्बन्धित आर्थिक वर्षमा भुक्तानी नभई ठूलो दायित्व सिर्जना हुने र नयाँ आर्थिक वर्षमा उक्त दायित्व भुक्तानीका लागि बजेटको व्यवस्था नगरी कार्यपालिकाको निर्णयबाट रकमान्तर वा अन्य माध्यमद्वारा स्रोत व्यवस्था गरी भुक्तानी दिने प्रवृत्ति तीनै तहमा देखिएको छ । उक्त कार्य आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनरनियम र सार्वजनिक खरिद ऐननियम विपरित हुने भएकोले सम्बन्धित अधिकारीहरु/ले सो को जिम्मेवारी लिनुपर्ने हुँदा कानूनी व्यवस्थाको प्रतिकुल हुनेगरी यस्तो कार्य नगर्ने, नगराउने ।

७ संघ प्रदेश र स्थानीय तहले बजेट तर्जुमा गर्दा आयोजना र कार्यक्रमको तल्लो सीमा कायम गरी बजेट . तथा कार्यक्रम कार्यान्वयनमा अनुशासन कायम गर्ने ।

८ योजना छनौट .बजेट तर्जुमा र कार्यान्वयनका हरेक चरणमा प्रशासनिक र राजनीतिक नेतृत्वले सामूहिक जिम्मेवारी र जवाफदेहिता निर्वाह गर्नुपर्ने ।

९हेरेक सार्वजनिक निकायले सार्वजनिक खरिद कार्यको सूचना आव्हान गर्नु पूर्व अनिवार्य रूपमा . आयोजनास्थलमा वा खरिद गर्न चाहेको सेवाको विषयमा तयारीको अवस्था एकिन गरेर मात्र खरिद कार्य प्रारम्भ गर्ने । यसरी एकिन गर्नका लागि आवश्यक परेमा सम्बन्धीत विषयका विज्ञकर्मचारी खटाई / निजले पेश गरेको प्रतिवेदनको आधारमा मात्र खरिद कार्य अगाडी बढाउने ।

१० तीनै तहका सरकारले बजेट स्वीकृतिको चरणमा .अवण्डामा करोडौ रकम राख्ने र आर्थिक वर्षशुरु भई बजेट कार्यान्वयनका चरणमा बीना तयारीका र प्रतिफल वेगरका आयोजना प्रविष्टि गर्ने र बजेट छर्ने प्रवृत्तिलाई अन्त्य गर्ने । यस्तो प्रवृत्तिले निरन्तरता पाएको विषयमा उजुरी परेमा आयोगले अनुसन्धान गर्ने र यसबाट सरकारी श्रोत साधनको दुरुपयोग भएको देखिएमा कारवाहीको भागीदार हुनुपर्ने विषयमा समयमा नै सम्बन्धीत पदाधिकारी सजग हुने ।

११ तीनै तहका सरकारले योजना नीति बजेट र कार्यक्रम तयार गर्दा .दोहोरोपना नहुनेगरी तयार गर्ने र कार्यान्वयनमा समन्वय र सहकार्य गर्दै बिनियोजित श्रोतको कुशलतापूर्वक परिचालनमा ध्यान दिने ।

१२ सम्बन्धित मन्त्रालयरनिकायले बजेट तर्जुमा गर्दा राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको सिलिङ्ग र . बजेट तर्जुमा दिग्दर्शन, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐनरनियम तथा सार्वजनिक खरिद ऐन नियम, सम्बन्धित क्षेत्रका ऐनरनियमको आधारमा रही प्रस्तावित कार्यक्रमको औचित्य र उपलब्धि समेतलाई ध्यान दिई बजेट प्रस्ताव गर्ने ।

१३ एक आर्थिक वर्ष भन्दा बढी समय लाग्ने आयोजनाको हकमा बहुवर्षीय खरिद योजना र बार्षिक खरिद . योजना बनाइ आयोजना बैंकमा प्रविष्टि गरी सोही अनुसार श्रोतको सुनिश्चितता भए पश्चात मात्र खरिद कार्य अगाडी बढाउने। श्रोतको सुनिश्चितता वेगर खरिद कार्य अगाडी बढाई राज्यलाई हानी नोकसानी हुन गएमा आयोगले अनुसन्धान गर्नसक्ने हुँदा यस बारेमा समयमा नै सजग हुने।

१४ बिनियोजित बजेट कार्यान्वयनका लागि बजेट कार्यान्वयन कार्ययोजना बन .ाई बजेट कार्यान्वयन गर्ने , सार्वजनिक खरिदको कार्य समयमै अगाडी बढाउने, समयमै समझौता गर्ने, समझौता अनुसार आवश्यक परेमा ठेक्काको म्याद थप गर्ने, समझौता अनुसार काम नगर्ने पक्षलाई कानूनी कार्वाही गर्ने जस्ता कार्य आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐन नियम बमोजिमगर्नुपर्ने कार्य अधिकार प्राप्त अधिकारीले गर्ने।

१५ मन्त्रालयस्तरको निर्णयबाट कार्यविधि बनाइ कोष स्थापना गर्ने ., संगठन संरचना र दरबन्दी थप गर्ने तथा स्थानीय तहमा योजना आयोग गठन गर्ने, कर्मचारी तथा पदाधिकारीको सेवा शर्त सुविधा तोकने, निजी सचिव र सल्लाहकार जस्ता पद सिर्जना गर्ने लगायतका सारभूत विषयहरु समावेश गरी अनावश्यक व्ययभार थप्ने कार्य कानून विपरित हुनाको साथै उक्त कार्यबाट सार्वजनिक कोषको अपव्यय हुने हुँदा उक्त कार्य तत्काल रोक्ने ।

१६ संघ .., प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्ने आयोजनाको वर्गीकरण तीनै तहका सरकारको अधिकारक्षेत्र आयोजनाको प्रकृति र लागतको आधारमा गरी कार्यान्वयनमा प्रभावकारिता अभिवृद्धि गर्ने। यसका लागि राष्ट्रिय योजना आयोगले नेतृत्व गर्ने।

१७आन्तरिक राजश्वबाट चालू खर्च समेत व्यहोर्न नसक्ने अवस्था रहेको सन्दर्भमा . बहुवर्षीय आयोजना छनोट गर्दा नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम बाहेक नगर्ने । बहुवर्षीय आयोजनामा श्रोत सुनिश्चितता गर्दा हालसम्म श्रोत सुनिश्चित भएका आयोजनाको श्रोत व्यवस्थापनको निधो नगरी थप बहुवर्षीय आयोजनाको श्रोत सुनिश्चितता नगर्ने ।

१८अर्थ मन्त्र .ालयले हालसम्म स्वीकृति दिएका तर कार्य शुरुवात नभएका बहुवर्षीय आयोजनाको पुनरावलोकन गरी जिल्लागत रूपमा ध्वनिकार्य यस्ता आयोजनाको सूची सार्वजनिक गरी सार्वजनिक श्रोतमा रहेको नागरिक चासो संबोधन गर्ने । राष्ट्रिय गौरवका र उच्च प्राथमिकतामा रहेका रणनीतिक आयोजनामा मात्र बहुवर्षीय स्वीकृति दिने गरी मापदण्ड तर्जुमा गर्ने ।

१९नेपाल सरकार .., प्रदेश सरकार र स्थानीयतहबीच रहेको आयोजनाको दोहोरोपना र संघबाट समेत निकै साना आयोजना राख्ने प्रचलन तत्काल अन्त्य गर्ने । राष्ट्रिय गौरवका आयोजना, दीर्घकालीन महत्वका रणनीतिक आयोजना र क्रमागत आयोजना बाहेकका आयोजना नेपाल सरकारले कार्यान्वयन नगर्ने ।

२०ठेका व्यवस्थापनमा रहेका समस्या समाधान गर्न निश्चित समयसम्म ठेका नलगाएमा स्वतः अर्थ . मन्त्रालयमा बजेट समर्पण हुने पद्धतिको विकास गर्ने । मोबिलाईजेशन पेशकीमा रहेको विकृति रोक्न यसको विधि र पद्धति कार्य सम्पादनमुखी बनाउने गरी सुधार गर्ने ।

२१ संघ तथा प्रदेश सरकार मातहतका निकाय र स्थानीय तहले लागतमैत्री ., प्रतिफलयुक्त र लाभग्राहीको जिवनस्तर उकास्ने प्रकृतिको आयोजना कार्यक्रम स्वीकृत मापदण्ड/ /, निर्देशिका / कार्यविधि बमोजिम मात्र छनौट तथा कार्यान्वयन गर्ने ।

२२ कार्यक्रममा श्रोत सुनिश्चितता दिदा राज्यलाई दिर्घकालीन रूपमा /अत्याधिक संख्या र लागतका आयोजना . असिमित दायित्व सिर्जना हुने हुँदा त्यस्तो श्रोत सुनिश्चितताको निश्चित सिमा तोकनुपर्ने ।

ख) कार्यपालिका र सभाका समितिहरु गठन गर्ने र ती समितिहरुको कार्यसञ्चालन निर्देशिका तयार गर्ने ।

ग) गाउपालिकाले तयार गरेका कानून, नीति, निर्देशिका, मापदण्ड आदिको एकीकृत अभिलेख तयार गर्ने र वनाउन वांकी कानून, नीति, निर्देशिका, मापदण्ड आदि बनाउने बारे कार्ययोजना तयार गर्ने ।